


# जंगली हॉस



N  
839.822  
Ib 7 L

N  
839.822  
Ib 7 L

हेनरिक इब्सन

अस्तरमा छापिएको मूर्तिकलाको प्रतिरूप यो दृश्य राजा शुद्धोदनको महलको हो, जसमा तीनजना भविष्यवक्ताहरूले भगवान बुद्धकी आमा, रानी मायाको सपना-लाई व्याख्या गरिरहेछन्। मुनिपटि वसेका छन् मुंशी जो व्याख्या दस्तावेज लेखिरेहछन्। संभवतः भारतमा लेखनकलाको यो सबैभन्दा पुरानो अनि चित्रित अभिलेख हो।

नागार्जुनकुण्ड, दोस्रो शताब्दी (क्राइश्टाब्द)

सौजन्य : राष्ट्रीय संग्रहालय, नयाँ दिल्ली

# जंगली हाँस

(नोर्वेजियन नाटक)

मूल

हेनरिक इब्सन

नेपाली अनुवाद  
आर. पी. लामा



साहित्य अकादेमी

Jungli Hans : Nepali translation by  
R. P. Lama of Ibsen's Norwegian drama *The Wild Duck*  
Sahitya Akademi, New Delhi (1997), Rs. 50



Library

IIAS, Shimla

N 839.822 lb 7 L

© साहित्य अकादेमी  
प्रथम संस्करण : 1997



00116966

N

839.822

lb 7 L

साहित्य अकादेमी

मुख्य कार्यालय

रवीन्द्र भवन, 35, फ़ैरोज़शाह मार्ग, नयाँ दिल्ली 110 001

विक्री केन्द्र


स्वाति, मन्दिर मार्ग, नयाँ दिल्ली 110 001

क्षेत्रीय कार्यालय

172, मुम्बई मराठी ग्रन्थ संग्रहालय मार्ग, दादर, मुम्बई 400 014  
जीवनतारा बिल्डिंग, चौथा तल, 23ए/44 एक्स, डायमंड हार्वर रोड,  
कलकत्ता 700 053  
304-305, अन्ना सालई तेनामपेट, चेन्नई 600 018  
ए.डी.ए. रंगमन्दिर, 109, जे.सी. मार्ग, बंगलौर 560 002

मूल्य : पचास रुपये

ISBN 81-260-0253-0



लेजर टाइपसेटिंग और मुद्रक : पवन ऑफसेट प्रिंटर्स, नवीन शाहदरा, दिल्ली 110 032

## पात्र-परिचय

वर्ल	एक व्यापारी उदयोगपति
ग्रेगस	व्यापारीको पुत्र
एकदल	एक वृद्ध
हजलमार	एकदलको पुत्र फोटोग्राफर
गीना	हजलमारकी पत्नी
हेदविंग	गीनाकी चौदह वर्षीय पुत्री
श्रीमती सूरवी	वर्लकी नोकरनी
रेलिंग	एक डॉक्टर
मौलविक	एक पादरी
ग्रावर्ग	हिसाब किताब राख्ने व्यक्ति
पेटर्सन	वर्लका नोकर
जेन्सन	किरायमा राखिएको नोकर

एक मोटा अतिथि, एक केश कम भएको अतिथि, एक कमजोर दृष्टि भएको अतिथि वर्लको भोजमा आमन्त्रित छ अन्य व्यक्तिहरू र किरायमा ल्याएका केही वेटर ।

पहिलो दृश्य वर्लको घर, शेष दृश्यहरू हजलमारको घर ।



## पहिलो दृश्य

[ मिस्टर वर्ल्को घरमा अध्ययन कक्ष। अध्ययन कक्ष रुचिपूर्ण ढंगले औ सुविधासित सजाइएकोछ। पुस्तकका सुन्दर आलभिराहरू छन्, सुन्दर चौकी र सोफाहरू सजाइएका छन्। कमराको विचमा एउटा टेबल राखिएको छ। टेबलमा कागज र दस्तावेजहरू फिजाँएर राखिएको छ। बलिरहेको वत्तीहरूमा हरियो रंगको छाँया परेको छ। कमरामा धीमा प्रकाश छ। कुर्सीको पछि भित्तामा कब्जावाला दैलो छ। दैलो खुल्ला छ अनि पर्दा हटाइएको छ। दरवाजाभित्र एउटा ठूलो सजाइएको कमरा देखिन्छ। कमरामा तेज प्रकाश छ, केही वत्तीहरू र त्यसका पानसहरू कहीं-कहीं देखिन्छन्। अध्ययन कक्षको दाहिने पट्टिको भित्तामा पनि सानो दरवाजा छ। यो दरवाजा दफ्तरको हो। देव्रे पट्टिको भित्तामा राखिएको अगेनामा आगो झारझाराँउदी थियो। यसको पछि कब्जावाला दैलाहरू छन् जहाँवाट खानेकमरा देखिन्छ। मिस्टर वर्ल्का नोकर पेटरसनले उर्दी लाएको छ। किरायमा ल्याएको वेटर जेन्सन कालो सुटमा छ। यी दुवै अध्ययन कक्षका सामग्रीहरू मिलाँउदैछन्। ठूलो कमराका दैलोवाट पनि होटलका दुइ तीन वेटर कमरा सजाउने काममा, मम वत्ती जलाँउदै व्यस्त देखिन्छन्। खाने कमरामा आमन्त्रित व्यक्तिहरूको बातचीत तथा हास-परिहासका आवाजहरू सुनिन्छन्। फुटने गिलासमा ठोकिकएको चमेचको आवाज सुनिन्छ, स्तवधता छाँउछ, बुझिन्छ शुभकामनाको जाम (रोस्ट) प्रस्ताव गरिन्दैछ। समर्थनमा सबै उल्लासित छन्, और फेरि बातचीत शुरू हुन्छ, सबै खुशीको मुद्रामा छन् ]

पेटर्सन : (चिम्मीमायि वत्ती बाल्छ अनि त्यो माथि छाया ढकना लाउँछ)–  
उनीहरूलाई ध्यानपूर्वक सुन, जेन्सन। बुढो मान्छे आफ्नो खुद्दा समातेर श्रीमती सोर्वी विषयमा लामो वगमफुसे कुरा गर्दैछ।

जेन्सन : (आराम चौकी अधि साई)–के यो साँचो हो, मान्छेहरू के भन्छन्–के तिनीहरू असल साथीहरू हुन्, अहा।

पेटर्सन : भगवान जानुन्।

जेन्सन : मैते एउटा किस्ता सुनेकोछु–उ आफ्नो समयमा एक असल ग्राहक थियो।

पेटर्सन : हुन सक्छ।

जेन्सन : तिनीहरू भन्छन्—उसको छोरो आएको खुशियालीमा यो भोज दिइरहेछ ।

पेटर्सन : अँ, उसको छोरा हिजो धरमा आएको छ ।

जेन्सन : मि. वर्ली (वर्ली) को छोरा छ भनेर मैले त प्रथम पल्ट सुन्दैछु ।

पेटर्सन : अँ, उसको जवान छोरो छ, तर उ डेक नचल्ने मान्छे छ तिमी यसो भत्र सक्छौ, उ यही होयदाल कारखानामा छ । म यहाँ धेरै वर्षदेखि छु तर उ कहिले यो शहरमा आएन ।

एक वेटर : (अर्को कमराको दैलोवाट हैर्दै)–पेटर्सन, यहाँ एक जना बुढ़ा आएकोछ अनि खोज्दैछ—

पेटर्सन : (गनगनाउँदै) नर पिशाच ! को यहि बेला आउने? जतासुकै जावस, बुढ़ा, अब, यतिबेला आउनुको मतलब के छ?

बुढ़ा एकदल भिन्न कमरावाट निस्कन्छ । उसको ओभरकोट पुरानो छ । कोट को कलर उठेको छ । हातमा लौरो, भुवादार टोपी र काखीमा कागजको वण्डल छ । उसको टाउको मैला रातो फुसो नक्कली केशले ढाकिएको छ । छोटो-छोटो सेतो जुँगा देखिन्छ ।

पेटर्सन : (एकदल पट्टि फर्केर) हे भगवान ! तिमी यहाँ किन आयो, के चाहियो !

एकदल : (दरवाजामा अडेस लागेर) भाइ पेटर्सन ! मलाई उता दफ्तरमा जानुछ, जस्ती काम छ ।

पेटर्सन : दफ्तर एक घण्टा अधिनै बन्द भइसक्यो ।

एकदल : हो यो त चौकीदारले पनि भनेको थियो तर ग्रावर्ग अहिले पनि दफ्तरमै छ । तिप्रो भलो होस भाइ पेटर्सन । म यहाँवाट जान्छु (दफ्तरको दैलो पट्टि संकेत गर्दै) मलाई दैलो याद छ, अघि पनि गएको हुँ ।

पेटर्सन : हुन्छ भाइ, जानुहोस (दैलो खोलिदिन्छ) । तिप्रो जे काम भए पनि ठीक बाटोवाट निस्कनु । घणरमा पाहुना आएका छन् ।

एकदल : ज्यू मलाई थाहा छ । भलो होसु तिप्रो पेटर्सन भाइ । तिमी बडो राम्रो मानिस छौ (मुख विस्तारे घुमाएर) नीच कहीं का ।

एकदल दफ्तरमा जान्छ । पेटर्सनले दैलो बन्द गर्दै ।

जेन्सन : तिनी के एक किरानी हुन् ।

पेटर्सन : होइन, यहाँ कुनै नोकर छैन । ज्यादा काम परयो भने घरमै लगेर नकल गरेर त्याउँछन् । आफ्नो समयमा एकदल निश्चयनै एक उत्तम मानिस हँदो हो ।

जेन्सन : त्यस्तै लाग्छ, राम्रो खाने लाउने घरको जस्तो देखिन्छ ।

पेटर्सन : राम्रो खाने लाउने घरको? के भन्छौ तिमी, फौजमा लप्टन थियो ।

जेन्सन : बाफ रे, फौजमा लप्टन थियो ।

पेटर्सन : हो, तर उ व्यापारमा विग्रह्यो । सुनिन्छ बुढो वर्ललाई यिनले निकै झुक्क्याए को थियो । एक जमानामा होडालमा दुवैको साझेदारी थियो । बुढो एकदललाई म राम्री जान्दछु । मदर एरिकसनो हामी एक साथ बसेर पिउने गर्यैँ ।

जेन्सन : अच्छा, यत्रो दम थियो यिनको!

पेटर्सन : भगवानले भलो गरोस् यिनको, म पनि यिनलाई पिउन दिन्न्ये । भनिन्छ मानिसको दिन फिरे, उसलाई त्यति पर्वाह गर्न हुँदैन ।

जेन्सन : त्यसो भए यिनी के दिवाला भएको थियो?

पेटर्सन : होइन, दिवाला मात्रै कहाँ हो, जेल पुगेको थियो ।

जेन्सन : जेल?

पेटर्सन : ओरे जेल होइन भने, हाजतमा त… (ध्यानले सुनेर) ओ हो, साहबहरू उठाउँछन् ।

तुइ जना वेटरले भोजनालयको दरवाजा खोलिदिन्छ ।  
श्रीमती सूरबी दुइजना अतिथिहरूसित कुरा गर्दै आउँछन् ।  
उनको पछि अरु मानिसहरू सित मिस्टर वर्ल आउँछन् ।  
अन्तमा हजलमार र एकदल औ ग्रेगर्स वर्ल एक साथ  
आउँछन् ।

श्रीमती सूरबी : (नोकर पट्टि हेरेर) पेटर्सन, कफी वैठकमा ल्याउनु । त्यहाँ गाना हुँदैछ, कफी त्यहीं पिउँछौं ।

पेटर्सन : हुन्छ हजुर ।

श्रीमती सूरबी, दुइ अतिथिसित भित्रको ठूलो कमराको दाहिने पट्टि जान्छीन् । पेटर्सन र जेन्सन उनको पछि पछि जान्छन् ।

मोटा अतिथि : (पातलो केश भएको अतिथिलाई संचोधन गर्दै) उफ् कस्तो निमन्त्रणा, जति खाए पनि ।

केश कस्ति

भएको अतिथि : भाग्यमानी भए औ ऑट भए तीन घण्टामा धेरै काम गर्न सकिन्छ ।

मोटा अतिथि : हो भाइ, तर पछिबाट!

तेस्रो अतिथि : मेरो अनुमान, कफी र शराब गाउने समयमा वैठकमै आउँछ ।

मोटा अतिथि : खुब राम्रो, त्यसो भए श्रीमती सूरबीले आज केही नयाँ चीज

सुनाउनेछन्।

अतिथि : (शेर दवाएर) सुनाउँछ त कुनै यस्तो गत नवजाओसु जसले पछिबाट अप्यारो नवनाओसु।

मोटा अतिथि : के भन्दैछस, सूर्यी यस्तो छैन। आफ्नो पुरानो मानिसहरूलाई दुःख दिदैनन्। (तीनै जना हाँस्दै ठूलो कमरामा जान्छन्)

मि. वर्ल : (चिन्ताग्रस्त भएर) ग्रेगर्स, कसैले केही त भनेन।

ग्रेगर्स : (पिता लाई हेँदै) किन, के भयो!

मि. वर्ल : के तैले पनि देखेनसु!

ग्रेगर्स : यस्तो के कुरा भो?

मि. वर्ल : कसैले केही भनेन? टेबलमा तेह मानिसहरू थिए।

ग्रेगर्स : के साँच्चैनै तेह थिए।

मि. वर्ल : (हजलमार एकदल पष्टि हेरे) म सँधैनै बाहलाई नै बोलाउयें। बाहनै मानिस हुन्ये (अरू अतिथिहरूलाई हेँदै) आउनुहोसु, आउनुहोसु, तपाईहरू यता आउनुहोस (वर्ल अतिथिहरूलाई वाटो देखाउँदै भित्रको कमरामा जान्छन्) अतिथिहरू उनको साथ जान्छन्, हजलमार र ग्रेगर्समात्र वस्तुन्।

हजलमार : (उसले पिता-पुत्रको बात सुनेको थियो) मलाई बोलाउन के आवश्यकता थियो। ग्रेगर्स, तिमीले मलाई त्यसै बोलायौ।

ग्रेगर्स : के भनेको, यो भोज मेरै लागी दिएको हो। मैले मेरो एक मात्र मित्रलाई नबोलाउनु!

हजलमार : मेरो विचारमा म यहाँ आएको तिम्रो पितालाई मन परेन। पहिले म कहिले यहाँ आएको थिइन।

ग्रेगर्स : तर म तिमीलाई भेटन चाहन्ये, केही कुरा गर्न चाहन्ये, मलाई झडै फर्केर जानु पनि छ। हामी पुराना साथीहरू कति टाडा टाडा गयौं, हारी। सोलह-सत्र साल बितेर गयो कहिले भेट पनि भएन।

हजलमार : हाँ यत्रो वर्ष बितेर गयो!

ग्रेगर्स : हो त, अहिले के गर्दैछौं, दिन कसरी विताउँदैछौ, मजामा छौ होइन, तिमी मोटो भएको छौ।

हजलमार : हो, मोटा त होइन, शरीर भारी भएकोछ, त्यस समय केटै थिएँ।

ग्रेगर्स : हो, हो किन होइन, तर शरीर त भारी भएकोछ होइन!

हजलमार : (उदास भएर) शरीर त भारी भएकोछ, साँच्चै ग्रेगर्स मनको कुरा के भनौं। मनको कुरा बेर्गतै हो। साँच्चै भनुँ भने उसको कल्पना पनि गर्न सकिन्दैन। तिमीसित भेट भएन, तिमीलाई याहा छ म माथि, हाम्रो परिवारमाथि कस्तो संकट आइलागेकूयो, वर्वाद

भयों।

ग्रेगर्स : (शोर दवाएर) तिप्रो पिताजीको के हाल छ?

हजलमार : मित्र, ती कुराहरू छोड़ी दिनोस्। के हाल हुन्छ, मसितनै बस्थन्। म वाहेक दुनियाँमा उसको अरू को छ। उ कसको सहारामा वस्थ। ती कुराहरू छोड़ी दिनोस्। सम्झनासाथै मन नराप्रो भएर आउँछ। तिमी आफ्नो हाल चाता वताऊ। कारखानामा मन लगाएर काम गर्दैछो।

ग्रेगर्स : हो धेरै शानदार एकान्त छ। सोच्ने तथा विचार्ने पुरा समय पाउँछ। अनि मैले धेरै कुराहरू सोंचे। आऊ, यहाँ आरामसित वस (अंगेटीको सामने चौकीमा वसेर हजलमारलाई पनि छेउको चौकीमा तान्छन्)

हजलमार : (भावुकतासित), जे होस, ग्रेगर्स तिमी प्रति म कृतज्ञ छु। तिमीले मलाई यहाँ बोलायौ, यसबाट मलाई विश्वास भयो कि तिमी म सित रिसाएको छैनो।

ग्रेगर्स : (आश्वर्यसित) के भनेको, म तिमीसित किन दुःख मन गर्नु!

हजलमार : शुरुमा त तिमी रिसाएकै थियौ।

ग्रेगर्स : कहिले!

हजलमार : त्यस अभागी घटना पछि तिमी मसित रिसाउनु स्वाभाविकै थियो। यदि तिप्रो पिता त्यस मामलामा फँसेको भए! मुश्किलले वाँचे, कस्तो संकट थियो।

ग्रेगर्स : तर रिसाउने के कारण थियो? तिमीलाई यो विचार कसरी आयो?

हजलमार : होइन ग्रेगर्स, तर तिमी त्यस समय रिसाएकै थियौ, तिप्रो पिताजीले पनि भनेको थियो।

ग्रेगर्स : (तर्सेर) पिताजीले, उसले भन्नो, साँच्चैनै, ओ हो यसैले तिमीले मलाई पत्र पनि लेखेनौ, कहिले एक शब्द पनि लेखेनौ।

हजलमार : हो हो।

ग्रेगर्स : जब फोटोग्राफीको काम शुरू गर्यौ, खवर गरेको भए हुन्थ्यो। तर तिमीले त्यो समाचार पनि दिएनौ।

हजलमार : तिप्रो पिताले लेख्न भनाही गरेको थियो। केही लेख्ने जरूरत छैन भने।

ग्रेगर्स : हुन सकछ उसको विचार ठीक हो। खैर, हजलमार, तिमी अहिलेको कुरा गर, अहिले सबै ठीकै छ? आफ्नो स्थितिसित सन्तुष्ट छौ?

हजलमार : (अलिक गहिरो सास लिएर) हो सबै ठीकै छ, म सन्तुष्ट छु।

शुरूमा अलिक अप्ठयारो लागेको थियो। तिमी आफै सोच्च सक्छौ, जीवनको ढंग एकदमै बदलेको थियो। तर जीवनको पुरानो ढंग चलन सक्तैनथ्यो। पिताजीको सब कुरो स्वाहा भएको थियो। कलंक र लाजले मुख देखाइसक्नु थिएन।

**ग्रेगर्स :** (भावुकतासित) त्यो त हो, ठीकै भन्न्यै।

**हजलमार :** पढाइ जारी राख्न सम्भव थिएन। कौड़ी-कौड़ी स्वाहा भएको थियो। त्यस मायि पनि ऋणको बोझ। सबै भन्दा वैसी ऋण त तिम्रो पिताजीको थियो होइन।

**ग्रेगर्स :** हो।

**हजलमार :** मेरो लागी एउटै बाटो थियो। जीवनको पुरानो ढंग र पुरानो सम्बन्धको सँधैको लागी विर्सा दिनु। तिम्रो पिताजीले पनि यही सल्लाह दिएका थिए। मैले त्यसै गरें त्यस समय मलाई दया गरेर मेरो सहायता गरेका थिए।

**ग्रेगर्स :** पिताजीले?

**हजलमार :** हो हो, बिलकुल, तिमीलाई थाहा छ। फोटोग्राफी सिक्ने खर्च कसरी पुरा हुन्थ्यो! स्टुडियो कसरी बनिन्थ्यो। तिमी आफै सौच, पैसा बिना केही हुन सक्तैन, तिमीलाई थाहा छ।

**ग्रेगर्स :** यो जम्मै खर्च पिताजीले दियो?

**हजलमार :** हो भाइ, तिमीलाई थाहा थिएन। उसले सबै कुरो तिमीलाई भन्यो होला भन्ने सोचेको थिएँ।

**ग्रेगर्स :** तिम्रो लागी केही गर्दैछ भनेर उसले कहिल्यै लेखेन। उसलाई याद नभएको होला। हामी पत्र छोटकरीमा लेख्छौं, खाली कारोबार विषय। त्यसो भए साँच्चैने पिताजीले तिमीलाई सहायता गरयो।

**हजलमार :** हो हो भन्दै छु त। उसले यो कुरो कसैलाई भनेनन् तर सबै कुरो उसैको सहायताले भएको हो। उसैको दयाले मेरो घर पनि वाँचेको हो। तिमी सुनेर हैरान हुन्छौं कि म बाल-बच्चावाला हुँ।

**ग्रेगर्स :** यो मलाई कसरी थाहा हुने? (हजलमारलाई हातमा थाप्ने) भाइ, सुनेर मलाई खुशी लाग्यो। अनि केही अचम्भ पनि लाग्यो। पिताजीको वारेमा मेरो अरूपै धारणा थियो। तर स्वीकार गरें उनमा दया र सहदयता रहेछ। उनलाई नैतिकताको विचार पनि रहेछ।

**हजलमार :** नैतिकताको विचार?

**ग्रेगर्स :** हो तिमी जे सुकै भन, पिताजीको वारेमा यो सब सुनेर मलाई कति खुशी लागेको छ। भाइ, तिमी त घर-वार वाला भडगयै।

म त यस बारे केही सोच्न पनि सकिन। भन, तिमी विवाहसित सन्तुष्ट छौ?

हजलमार : धेरै सन्तुष्ट छु। पत्नी हेर्दा सुन्दा नराम्रो छैन, पढे लेखेकी तथा चतुर छे।

ग्रेगर्स : (आश्चर्य मानेर) पढे लेखेकी छे?

हजलमार : हो, तिमीले सम्झे सब भन्दा ठूलो शिक्षा त जीवनको अनुभव हुन्छ। मेरो कामकाजमा पनि सघाउँछे। हाम्रो धन्धा नै यस्तो छ, पढे लेखेको मानिससित काम पर्छ। साँच्चै तिमी छक्क पर्है, गीना धेरै वदलिएकी छे।

ग्रेगर्स : गीना?

हजलमार : हो, तिमीलाई याद छैन, यही त उसको नाम थियो।

ग्रेगर्स : कुन गीना, मलाई त थाहा भएन।

हजलमार : के भुल्पौ! उ पहिला यही धरमा त काम गर्दै।

ग्रेगर्स : (ध्यानपूर्वक हेरेर) के गीना हेन्सन हो!

हजलमार : हो हो गीना हेन्सन हो।

ग्रेगर्स : जो माताजी विमार हुँदा यहाँ काम गर्दै, उही।

हजलमार : ठीक ठीक, उही हो। तर मेरो अनुमान थियो कि मेरो विवाह सम्बन्धी पिताजीले तिमीलाई पत्र लेखेको हुनुपर्छ।

ग्रेगर्स : (चौकीवाट उटौदै) हो अहिले याद आयो, पिताजीले केही लेखेको थियो (चिन्तामग्न भएर) हो सुन त, म बताउँछु। पिताजी पत्र सँधै छोटो लेख्छन् (हजलमारको चौकीको हातमा वरेर) हजलमार, म छक्क पर्देछु, गीनासित तिम्रो परिचय कसरी भयो।

हजलमार : यो कुन ठूलो कुरो थियो। गीनाले यहाँ काम गर्न छोडेकी थिइ। तिम्रो आमाको विमारको समय यहाँ धेरै गड्बडी र अन्यव्यवस्था थियो। गीनाले काम सम्हाल्न नसकेर काम छोडेर गएकी थिइ। तिम्रो माता स्वर्गवास भएको सायद एक वर्ष भएको थियो। होइन, त्यही वर्षको कुरा हो।

ग्रेगर्स : हो त्यही वर्षको कुरा हो। म कारखानामै थिएँ। त्यस पछि फेरि के भो?

हजलमार : हो, गीना आफ्नो आमाकहाँ फर्केर गएकी थिइ। उसकी आमा एकदमै परिश्रमी र समझदार थिइन्। उसको आफ्नो सानो होटल थियो। एउटा कमरा किरायमा दिने गर्दै। कमरा खुब सफा र आरामदायी थियो।

ग्रेगर्स : अनि यो कमरा सौभाग्यले तिमीले पायो, होइन?

हजलमार : हो ठीक हो, वास्तवमा तिप्रा पिताजीले नै सज्जाह दिएको थियो । बुझायो यस्तै प्रकारले गीनासित मेरो परिचय भयो ।

ग्रेगर्स : परिचयबाट प्रेम भयो ?

हजलमार : हो, सबैलाई थाहा छ, जवानीमा प्रेम हुन कति वेर लाग्छ ।

ग्रेगर्स : (चौकीको हातवाट उठेर केरि मुम्ख लाग्छ) अच्छा, एउटा वात बताउँऊ । गीनासित तिप्रो विवाह भइसके पछि तिमीले पिताजीलाई फोटोग्राफर हुने विचार वतायौ ।

हजलमार : हो, ठीक भन्यो । म निर्वाहका निम्नि केही धन्धाको खोजीमा थिएँ । तिप्रो पिताजी वा म आफैले पनि फोटोग्राफीको धन्धा असल सम्भयौ । गीनाको पनि यही विचार थियो । एउटा कारण अर्को पनि थियो । सौभाग्यले गीना एउटा फोटोग्राफरको दोकानमा अधि काम गरेकी थिइ । उसलाई बुशको कामको केही अनुभव थियो ।

ग्रेगर्स : यो त सबै दृष्टिवाट सौभाग्यको ठूलो संयोग भयो ।

हजलमार : (प्रसन्नतासित चौकीवाट उट्टै) निश्चयनै मेरो लागि सौभाग्यको ठूलो संयोग थियो ।

ग्रेगर्स : ठीक हो, मान्छु । पिताजीनै तिप्रो भाग्यविधाता भयो ।

हजलमार : (उत्साहसित) उसले आफ्नो पुरानो मित्रको छोरोलाई उसको संकटमा भुलेनन् । साँच्चै उसको मन कति उदार छ ।

सूर्वी श्रीमती : (मि. वर्लको पाखुरामा हात राख्दै आँउछे) वर्ल साहब, यो तपाईंले के गर्नु भएको? हेर्नु भएन, यहाँ कति तेज रोशनी छ । आफ्नो आँखाको याद राखोस् ।

मि. वर्ल : (सूर्वी श्रीमतीवाट हात हटाएर आँखामा राख्दै) हो, यस रोशनीले मरो आँखामा धेरै तकलिफ दिरहेकोछ ।

सूर्वी श्रीमती : (अर्को कमराका अतिथिहरूलाई सम्बोधन गर्दै) कुनै साहब पंच (चिनी-निम्नु मिलाएको शराब) पिउनु इच्छुक भए, यता आउनुहोला, आउनुहोला, हाजिर छौ ।

पातलो केश

भएको अतिथि : (सूर्वी श्रीमती पट्टि आएर) सिगरेट पिउने हाम्रो मानवीय अधिकार खोस्ने साँच्चैने फैसला भइ सकेकोछ?

सूर्वी श्रीमती : हो, वर्ल साहबको दरबारमा सिगरेट पिउनु निषेध छ ।

पातलो केश

भएको अतिथि : सूर्वी श्रीमती, तमाखु निषेधको निर्दय र दमनकारी कानुन

कहिलेदेखि बनियो?

सूरवी श्रीमती : पछिस्तो निमन्त्रणाको वाद। त्यस निमन्त्रणामा अतिथिहरु यति लापरवाही भए कि त्यसको सीमाने छैन।

पातलो केश

भएको अतिथि : यदि आपत्ति नभए म पनि यस नियमको सीमा प्रति आँखा बन्द गरौं, अलिकति।

सूरवी श्रीमती : होइन वर्ल साहब, कुनै पनि सीमाको अतिक्रमण उचित हुँदैन। (अरु अतिथिहरु पनि त्यसै कमरामा आँउछन् अनि नोकरहरु अतिथिहरुको अधि पंच प्रस्तुत गर्छन्)

मि. वर्ल : (भेजवाट हटेर उभिन्दै हजलमारलाई सम्बोधन गर्दै) भन एकदल, त्यहाँ के हेर्दैछौ।

हजलमार : वर्ल साहब, म एकछिन अल्यम हेर्दैथिएँ।

पातलो वेश

भएको अतिथि : (कमरामा चहल-पहल गर्दै) यसमा फोटो छ होइन, यसमा तिप्रो रुची निश्चयनै हुनुपर्छ।

मोटो अतिथि : (कुर्सीमा पसिएर) आफूले बनाए को कुनै पनि तस्वीर ल्याएनौ!

हजलमार : अहँ।

पातलो केश

भएको अतिथि : लिएर आएको भए राम्रो हुन्थर्यो। खाएपछि तस्वीर हेर्नपाए हजम हुन सहायता पुग्यो।

मोटा अतिथि : हो, पार्टीको दिल बहलावमा यसले सहायता गय्यो। ठीक होइन। कमजोर नजर

भाएको अतिथि : यहाँ सबै प्रकारको सहयोग सधन्यवाद स्वीकार गरिनुपर्छ।

सूरवी श्रीमती : मि. एकदल, यहाँहरुको विचार छ कि यस निमन्त्रणामा सम्मिलित हुने अतिथिहरुलाई आनन्द प्रदान गरी निमन्त्रणा पाउने हक अदा गर्नुपर्छ।

पातलो केश

भएको अतिथि : भाइ, यस्ता शानदान निमन्त्रणा पाए त यस्ता हक सौवार अदा गर्न सकिन्छ।

मोटा अतिथि : तब त भोजको निमन्त्रणा पाउनलाई यस्ता सहयोग दिनुमा जीवन-मरणको संघर्ष शुरू हुनेछ।

सूरवी श्रीमती : हो हो, तपाईंले ठीक भन्नु भयो (अतिथिहरु सबै हाँस्छन् र आपस्तमा बातचित गर्छन्)

ग्रेगर्स : (विस्तारसित हजलमारलाई) हजलमार, तिमी पनि बातचीतको

रसपान गर न।

हजलमार : (आँखा झिम्फ्याउँडै) मैले पनि बातचीत गर्नु!

पातलो केश

भएको अतिथि : वर्ल साहब, तपाईंको के विचार छ। म त भन्नु स्वास्थ्यको लागी ‘तोके’ अरु शराबभन्दा राम्रो हुन्छ।

मि. वर्ल : (अंगोटीपट्टि उभेर पीठ फर्काएर) आज जुन ‘तोके’ तपाईंले पिउनु भयो, विश्वास दिलाउन सक्छु, यो एकदमै राम्रो फसल थियो। बताउने जरूरतनै छैन, तपाईं आफैलैनै पिउनु भएकोछ।

पा. के. भ.

अतिथि : हो साहब के भनौं, कति वढिया वासना थियो।

हजलमार : (संकोचमा भौन रहन्छ)

पा. के. भ.

अतिथि : (हाँसेर) के भनौं, बडो राम्रो भनुभयो।

मि. वर्ल : (मुस्कुराउँडै) तपाईंले हेर्नु भो, यस्ता बुझु मानिसहरूलाई राम्रो शराब दिनु, पैसा पानीमा वगाउनु मात्र हो।

मोटा अतिथि : मि. एकदल, ‘तोके’ को अंगुर र फोटोग्राफी दुवै धूपले बनिन्छ, होइन!

हजलमार : हो, यसमा केही सन्देह छैन। धूप र प्रकाश त बहुत जरूरी चीज हो।

श्रीमती सूरबी : कुनै त कुनै प्रकारले धूप र प्रकाश त सबैलाई चाहिन्छ। तपाईंहरू पनि सरकारी कृपाले धूप र प्रकाशको सुविधा उठाइरहनु भएकोछ।

मोटा अतिथि : छोड्नुहोस, के पुरानो मजाक गरि-रहनुहुन्छ!

कमजोर नजर

भएको अतिथि : श्रीमती सूरबी आज खुशीमा छे।

कपालमा केश

नभएको

अतिथि : हामीलाईनै ठीक पार्दैछ, होइन श्रीमती सूरबी ?

श्रीमती सूरबी : हो, अरु एक कुरा पनि छ। फसल फसलको अंगुर र शराबमा भिन्नता हुन्छ। शराब जति पुरानो, उति राम्रो।

कमजोर नजर

भएको अतिथि : हामी त तपाईं पुरानोहरूमानै गिन्ती छ होइन?

श्रीमती सूरबी : होइन, छैन!

मोटा अतिथि : (आश्चर्य मानेर) अरे सुन्यो तिमीले। तर श्रीमती सूरबी, म त पुरानोमै छु होइन!

पातलो केश

भएको अतिथि : अरे, हाम्रो गिन्ती कुन फसलमा छ?

श्रीमती सूरबी : अरे, तपाईँहरु दुवै रसिलो फसलमा हुनुहुन्छ।

मुस्कुराउँदै पंचको ग्लास ओठेमा लाउँछे) अतिथि उसलाई  
खिसि गरेर हाँस्न लाग्छन्।

मि. वर्ल : भाइ, श्रीमती सूरबी सित कुनै पनि प्रश्नको जवाब छ। तपाईँहरु आफ्नो ग्लास किन राख्दै हुनुहुन्छ। पेटर्सन, यी ग्लासहरूमा अरु हाल। ग्रेगर्स, यहाँ आऊ। एक गिलास मसित पपिनु (ग्रेगर्स निश्चल रहन्छ) एकदल तिमी किन यता ओउदैनौ! मेजमा तिमीसित पिउन पाइन, अब त आऊ।

मि. वर्लको मुनिम अर्को कमराको दरवाजाबाट हेर्छन्।

ग्रावर्ग : हजुर, माफ गर्नुहोस्, उतावाट वाटोवन्द भएकोछ।

मि. वर्ल : किन तिमी फेरि बन्द भयो?

ग्रावर्ग : हो हजुर, चपरासीले उतावाट तला लगाएर चावी लगेछ।

मि. वर्ल : केही छैन, यतावाट निस्की।

ग्रावर्ग : हजुर, मसित अर्को एक जना मान्छे पनि छ।

मि. वर्ल : केही वात छैन, केही पर्वाह छैन। यतावाट निस्क, दुवै जना निस्क।

ग्रावर्ग र बूढा एकदल दफ्तरको दरवाजाबाट निस्कन्छन्।  
एकदललाई देखेर मि. वर्लले आफ्नो दुःख तुकाउन सक्दैन।  
उसको मुख्याट निस्कन्छ—उफ्। कमरामा हास परिहास  
बन्द हुन्छ, स्तव्यता छाउँछ। हजलमार आफ्नो पितालाई  
देखेर छक्क पर्छ। आफ्नो ग्लास मेजमा राखेर मुख अंगेटी  
पष्टि धुमाउँछन्।

बूढा एकदल : (गर्दन झुकाएर, घवराहटमा दाँया-वाँया शिर झुकाएर गनगनाउँदै) क्षमा गर्नुहोस्, क्षमा गर्नुहोस, गलत दरवाजामा आयो। उता दरवाजा बन्द छ, ताला लागेको छ। क्षमा गर्नुहोस्।

बूढा एकदल र ग्रावर्ग अर्को दरवाजाबाट निस्केर जान्छन्।

मि. वर्ल : (दाँत किट्टै) यो ग्रावर्ग बिल्कुल गधा हो।

ग्रेगर्स : (आश्चर्यले ओठ खोलेर औ आँखा फैलाएर हजलमारलाई सम्बोधन गर्छन्) किन, उ तिप्रो…

पातलो केश

भएको अतिथि : के कुरा हो, उ को थियो?

ग्रेगर्स : केही पनि होइन, मुनिम थियो अनि अर्को मान्छे।

मोटा अतिथि : (हजलमारलाई सम्बोधन गर्दै) कोही तिप्रो परिचित थियो?

हजलमार : मलाई थाहा छैन, मैले देखिन।

पा. के. भएको

अतिथि : (चौकीवाट उठाए) कस्तो बदमाशी हो यो (शेर दबाएर कुरा गर्दै  
गरेको अतिथिहल्को विचमा गएर कुरा सुन्न लाग्छन्)

श्रीमती सूरवी : (धीमा स्वरले नोकरलाई) सुन, बूढालाई घर लैजान केही दिनु।  
सुन, राप्री हेरेर दिनु।

पेटर्सन : (स्वीकृतिमा शिर हळ्ठाउँदै) भइ हाल्छ, हजुर (नौकर जान्छ)

ग्रेगर्स : (विस्तारसित दिक्क मान्दै हजलमारसित) किन, के उही थियो?

हजलमार : हो।

ग्रेगर्स : तिमीले त मुख फर्कायो, अस्वीकार गरे, हेरेनन् पनि।

हजलमार : (सुन्न सक्ने फुसफुसाहटमा) अन्त, म के गर्न सक्ये?

ग्रेगर्स : आफ्नो पितालाई चिन्दैनस्?

हजलमार : (खिन्तासित) तिमी मेरो जगहमा भए।

अरु अतिथिहल वातावरण बदली गर्नलाई ढूलो आवाजमा  
कुरा गर्न लाग्छन्

मोटा अतिथि : (ग्रेगर्स र हजलमारको छेउमा गएर आत्मीयताको मुस्कानसित)  
कसो भाइ, कालेजका दिनहरूका पुरानो मित्रताको चर्चा हुँदैछ?  
लौ मि. एकदल, सिंगरेट त लौ, माचिस चाहिन्छ, म दिँँ, अरे  
भुलेछौं यहाँ सिंगरेट पिउनु मनाही छ।

हजलमार : धन्यवाद, यस समय राप्रो हुँदैन।

पा. के. भएको

अतिथि : मि. एकदल, एउटा सानो र चुटकिलो गीत गाउन, तिमी त खुब  
गाँउछो।

हजलमार : क्षमा गर्नुहोस, अहिले मलाई केही याद छैन।

पा. के. भएको

अतिथि : के तिमीलाई याद छैन? त अब के हुनसक्छ, त अब के गरौं?  
दुवै अतिथि अर्को कमरामा जान्छन्

हजलमार : (उदास भएर) ग्रेगर्स, अब म जान्छु। तिमीलाई थाहा छ मलाई  
के भएकोछ। जब कसैको भाग्य फुटछ भने, अच्छा, तिमीले मेरो  
तरफबाट साहबलाई नमस्ते र धन्यवाद भनिदिनु।

ग्रेगर्स : ठीक छ, ठीक छ, तिमी सिधा घर जान्छौ?

हजलमार : किन, के कुरा छ?

ग्रेगर्स : केही होइन सोच्दैछु, म पनि जाऊँ र तिभीलाई छोडेर आऊँ।

हजलमार : होइन केही जसरत छैन भाइ। मेरोमा गएर के गर्हो। ग्रेगर्स भाइ, मेरोमा त दुःख र उदासी मात्रै पाँउछौ। यति राप्रो निमन्त्रणापछि आफ्नो मन किन बिगार्हो। मलाई भेटन शहरको कुनै पनि ठाँउमा सक्छौ, कहीं पनि भेटन सक्छौ।

श्रीमती सूर्वी : (हजलमार र ग्रेगर्सको छेउमा आएर धिमा स्वरमा) एकदल, तिमी जादै छौ?

हजलमार : हो।

श्रीमती सूर्वी : गीनालाई मेरो प्यार भन्दिनु।

हजलमार : धन्यवाद।

श्रीमती सूर्वी : औ भन्दिनु, म उसलाई भेटन चाँडैनै आँउछु।

हजलमार : हुन्छ, भन्दिन्छु, धन्यवाद। (ग्रेगर्स पट्टि फक्कर। तिमी पर्ख म चुपचाप निस्कन्छु (अर्को कमरामा जान्छन्))

श्रीमती सूर्वी : (फक्कर गइरहेको नोकरलाई बोलाउँदै) वूढालाई घरमा लैजान केही दिएको थियो?

पेटर्सन : हो, ब्राण्डीको एक बोतल दिएको थियो।

श्रीमती सूर्वी : वाह, अरु केही दिने पाएन?

पेटर्सन : हजुर, अरु के दिन, वूढालाई ब्राण्डी भन्दा बेसी मन पर्ने अरु के छ?

पा. के. भाएको

अतिथि : (हातमा रागको स्वरलिपि लिएर दरवाजामा आँउछन्) श्रीमती सूर्वी, साथ दिन्छौ भने एउटा गीत गाओ।

श्रीमती सूर्वी : जरूर

अन्य अतिथि : वाह वाह, वाह वाह।

अन्य अतिथि अर्को कमरामा जान्छन्। ग्रेगर्स अंगेटीको छेउमा उभिन्छ। मि. वर्ल मेजको छेउमा उभिएर केही खोज्दैछन्। ग्रेगर्स जाने प्रतीक्षामा छ। ग्रेगर्सलाई नगएको देखेर मि. वर्ल दरवाजा तिर जान्छन्।

ग्रेगर्स : पिताजी, पर्खनोस्।

मि. वर्ल : (रोकिएर) किन, के भो?

ग्रेगर्स : म तपाईंसित केही कुरा गर्न चाहन्छु।

मि. वर्ल : तब, एक छिन पर्खनु, अतिथिहरूलाई जान देऊ।

ग्रेगर्स : होइन पिताजी, अहिले भन्न चाहन्छु, फेरि मौका पाँउछु

पाँडिन ।

मि. वर्ल : (पुत्रपट्टि आएर) किन, के भन्न लोगेको छौ?

यसको पछि वार्तालापको समय अर्को कमरावाट पियानोको धिमा आवाज सुनिन्छ ।

ग्रेगर्स : तपाइलाई थाहा छैन त्यस परिवारको स्थिति कति दयनीय भइ सकेकोछ ।

मि. वर्ल : वूँढा एकदलको कुरा गर्दैछौ?

ग्रेगर्स : हो उसके कुरा गर्देछु, लेफ्टीनेन्ट एकदलसित तपाईंको गहिरो मित्रता थियो ।

मि. वर्ल : हो दुर्भायले मित्रता निकै गहिरो थियो । यही मित्रताको अपराधको दण्ड वर्षो भोगी रहेछु । उसैको कृपाले म पनि वदनामी र कलंक भोगी रहेछु ।

ग्रेगर्स : (धीमा स्वरमा) के सबै अपराध वास्तवमा उसैको थियो?

मि. वर्ल : तिमीले के सम्बन्धो छौ, अरू कसको थियो?

ग्रेगर्स : काठ-विक्री को ठीकामा तपाईं दुवै साङ्गेदारी हुनुहुन्न्यो ।

मि. वर्ल : तर तिमीलाई थाहा छ त्यो जगलको नक्सा उसैले बनाएको थियो । यही नक्सावाट झगड़ा शुरू भयो । सरकारी रुखहरू काट्ने अपराधको उत्तरदायित्व उसैमाथि थियो । वास्तवमा पुरा मामलाको उत्तरदायित्वने उही माथि थियो । उसले के गर्दै थियो मलाई थाहा थिएन ।

ग्रेगर्स : तर यस्तो लाग्दछ कि वूँढो आफैलाई पनि उसले के गर्दैछ सो थाहा छैन ।

मि. वर्ल : कसले जान्ने, तर तथ्य यो छ कि अदालतले उसलाई अपराधी ठहरायो अनि मलाई निर्दोष ।

ग्रेगर्स : हजुर, मलाई पनि थाहा, मामलाको पुरा सबुत पाइएन ।

मि. वर्ल : जसलाई अदालतले छुटकारा दियो, उसले छुटकारा पायो । तिमी त्यो पुरानो धिनलाग्दो कुरामां किन परेशान छौ? यही परेशानी ले यो उमेरमा मेरो केश सेतै भयो । त्यहाँ कारखानामा वर्षादेखि तिमी यही सोची रहेछौ । तर ग्रेगर्स, भरोसा राख, जहाँसम्म मेरो नामको प्रश्न छ, मानिसले ती सब कुराहरू भुलिसकेका छन् ।

ग्रेगर्स : तर त्यो दुःखी परिवारको के हुन्छ?

मि. वर्ल : तिमी भन, उसको लागी म के गर्न सक्यो? एकदल जब जेलवाट छुटेर आएको थियो, उसको हालत यस्तो थियो कि सहायता

दिएर पनि केही नहुने। कुनै मानिसमा साहस नै हुँदैन। साधारण कठिनाइमा पनि हताश हुँछन्। आफ्नो खुट्टामा उभिन सक्तैनन्। एक पटक चिप्ले त्यो सँधैको लागी गए। ग्रेगर्स साँच्चै भनौ भने मैले उसको लागी जो गरें, त्यो भन्दा बेसी सहायता गर्न सम्भव थिएन। अन्यथा, जम्मे दोष मैमाथि आउने, मानिसहरूले मै माथिनै औली उठाउने, सन्देह गर्ने।

ग्रेगर्स : सन्देह! ठीक हो।

मि. वर्ल : एकदललाई मैले दफ्तरमा कागजको नकल बनाउने काम दिएकोछु। जति हुँछ त्यो भन्दा बेसीनै दिन्छु।

ग्रेगर्स : (पितावाट आँखा बचाएर) हो, यसमा केही सन्देह छैन।

मि. वर्ल : तिमी हाँस्दैछौ? सायद तिमीलाई मेरा कुरामा विश्वास लागेन। म जान्दछु खातामा उसको हिसाब छैन। यसरी खर्च हिसाबमा राखिन्दैन पनि।

ग्रेगर्स : (मुस्कानसित) हो जान्दछु, यस्तो खर्च बहीखातामा लेखिन्दैन।

मि. वर्ल : (छक्क परेर) तिम्रो मतलब के छ?

ग्रेगर्स : (गम्भीरतासित) तपाईंले हजलमार एकदललाई फोटोग्राफी सिक्नलाई जुन खर्च दिनुभो त्यो कुनखातामा देखाउनु भयो?

मि. वर्ल : त्यो खर्चलाई खातामा देखाउने मतलब के थियो?

ग्रेगर्स : मलाई थाहा छ खर्च उसलाई तपाईंले दिनु भएको थियो। मलाई यो पनि थाहा छ कि स्टुडियो बनाउने खर्च पनि तपाईंले दिनु भएको थियो।

मि. वर्ल : तिमीलाई यी सबै कुराहरू थाहा रहेछ, फेरि किन भन्हौ मैले केही गरेन भनेर। साँचै भनौ भने उनीहरूको लागीनै मैले धेरै खर्च र परेशानी उठाउनु परयो। कर्तव्य सम्झेर गर्छु।

ग्रेगर्स : खातामा कंही यो हिसाब देखाइएकोछ?

मि. वर्ल : तिमी यो कुरा किन सोछदैछौ?

ग्रेगर्स : एक कारण छ। बताउनुहोस्, तपाईंले पुरानो मित्रको छोरोलाई सहायता दिने चिन्ता तब भयो जब उ विवाहको तयारी गैदिथियो।

मि. वर्ल : हे भगवान, यति पुरानो बात, मलाई कसरी याद।

ग्रेगर्स : तपाईंले मलाई त्यसै लेख्नु भएको थियो। पत्र कामकाजको सञ्चन्धमै थियो। तर पत्रको अन्तमा दुइ-तीन शब्द यसै सम्बन्धमा थियो। तपाईंले पत्रको अन्तमा लेख्नुभएको छ हजलमार एकदलले मिस हेन्सनलाई विवाह गरे भनेर।

मि. वर्ल : हो ठीक हो, यही उसको नाम थियो।

ग्रेगर्स : तर तपाईंसे त लेखु भएन कि मिस हेन्सन हामो पुरानो नोकरनी गीना हेन्सन हो भनेर।

मि. वर्ल : (व्यंग हँसाइ रोक्दै) लेखे होला। मलाई के थाहा कि पुरानी नोकरनीको तिमीलाई यत्रो चिन्ता छ भनेर।

ग्रेगर्स : ठीक छ, मलाई चिन्ता थिएन तर (शोर दबाएर) यही घरमा कसैको धेरै चिन्ता थियो।

मि. वर्ल : के मतलब हो तिम्रो। (आलिक रिसाएर) तिमी मलाई भन्दैछौ?

ग्रेगर्स : (दविएको तर दृढ़ स्वरमा)–हो, तपाईंको अभिप्राय हो।

मि. वर्ल : तिम्रो यत्रो साहस, तिमी यति ठूलो भयो औ त्यो कृष्ण फोटोग्राफरको यत्रो आँट यही घरमा आएर, मेरे लाच्छणा।

ग्रेगर्स : हजलमारले त कहिले पनि यस्तो कुरा भनेन। मलाई आशा छ, उसलाई केही सन्देह छैन।

मि. वर्ल : तिमीलाई के विचार आयो तव। आखिर यस्तो कुरा तिमीलाई अरू कसले भत्र सक्छ?

ग्रेगर्स : मेरी गरीब दुखिया आमाले मलाई भनिन्।

मि. वर्ल : तिम्रा आमाले, हो मेरो पनि अनुमान यही थियो, तिम्री आमाले भनी। तिमी दुइ सँधै मेरो विरुद्ध छौ। तिमी सँधै उसको कुरामा रहयो। मेरो विरोधमा तिमीलाई सँधै तिम्री आमाले भडकाइन्।

ग्रेगर्स : होइन, यो कुरो होइन। उसले दुःख र अपमान सही यसैले उसको दुःखपूर्ण अन्त भयो। त्यही दुःख र अपमानलेनै उसलाई विगार्यो।

मि. वर्ल : के भन्दैछस्? उसले के दुःख र अपमान सही। उसको जीवन अरू स्त्रीहरू सरहनै थियो। सँधै विमार रहने, विग्रेको दिमाग, रिसाएको मानिससित कहिलेसम्म बस्ने। भोग्ने मानिसलाईनै थाहा छ। तिमी व्यर्थेमा यस कुरोमा टाउको दुखाउछौ। आफ्नो पिताको विरोधमा अफवाह सुनेर किसिमका कुरा गर्छौ। सुन ग्रेगर्स तिम्रो उमेर यो सब बात सुने होइन। यो उमेरमा तिम्रो लागी धेरै कुरा गर्नुछ।

ग्रेगर्स : हो, म पनि सम्झन्नु। मैले केही उपयोगी काम गर्नुपर्छ।

मि. वर्ल : विलकुल ठीक, तिम्रो ध्यान ठीक दिशामा लगाए, तिमी व्यर्थको झन्झटदेखि परेशान हुँदैनौ, तिम्रो मन पनि शान्त रहन्छ। वर्षोदेखि कारखानामा काम गर्ने साधारण क्लर्कहरू जस्तो टाउको दुखाउछौ। त्यसमा के फायदा छ। क्लर्कको तलब लिदैछौ। आफ्नो तलब पनि बढाउन टिटैनौ। यो मर्खना

नभए के हो ?

ग्रेगर्स : हो, तर यो तपाईंको विचार हो, मैले यस्तो सम्झेको छुइन।

मि. वर्ल : म तिप्री मतलब बुझाएँ। तिमी आफ्नो खुहामा खडा हुन चाहन्छै। तिमी मवाट कुनै सहायता वा आभार चाहदैनौ। खैर, तिमी जस्तो चाहन्छै। तिमीले इच्छा गरे एउटै उपायले तिमी पूर्णतः स्वतन्त्र औ आत्मनिर्भर पनि बन्न सक्छै।

ग्रेगर्स : साँच्चैनै, त्यो कस्तो उपाय हो।

मि. वर्ल : एउटा अत्यन्त आवश्यकले गर्दा तिमीलाई तुरन्त मैले यहाँ आउन लेखेको थिएँ।

ग्रेगर्स : ज्यू, तपाईंले मलाई कुन कारणले बोलाउनु भएको थियो, मलाई बताउनु भएको छैन। विहानदेखि त्यसैको प्रतीक्षामा छु।

मि. वर्ल : म चाहन्छु कि तिमी कम्पनीमा साङ्गेदारी भइ हाल।

ग्रेगर्स : म तपाईंको कम्पनीमा साङ्गेदारी बनुँ?

मि. वर्ल : हो, तर साङ्गेदारी भएपछि एक साथ बस्नुपर्छ भन्ने छैन। तिमी यहाँ शहरमा बसेर दफ्तरको काम सम्हाल्नु। म गएर कारखानाको हेर्चाह गर्नु।

ग्रेगर्स : तपाईं कारखानामा जानुहुन्छ।

मि. वर्ल : हो तिमी देख्दैछौ मेरो स्वास्थ्य अधि जस्तो छैन। ग्रेगर्स, अब म अधि जस्तो काम गर्न सकिन। मेरो आँखाको उपेक्षा गर्न सकिन। मेरो दृष्टि खराब हुँदै जाँदैछ। आँखालाई ध्यान दिन आवश्यक छ।

ग्रेगर्स : तपाईंको आँखा त अधि पनि खराब थियो।

मि. वर्ल : होइन, अधि यति खराब थिएन। अरू पनि कति परिस्थितिहरू छन् जसले गर्दा म उहाँ बस्नुपर्छ। कम से कम म केही समयको लागी जान चाहन्छु।

ग्रेगर्स : मलाई त यस्तो केही विचार थिएन।

मि. वर्ल : सुन ग्रेगर्स, कति कुरामा हामी दुईको रूची मिल्दैन तर हाम्रो पिता पूत्रको सम्बन्ध छ। मेरो विचारमा यो उचित हुन्छ कि जसरी भए पनि हामी परस्पर बाँच्नुपर्छ।

ग्रेगर्स : मेरो विचार छ, तपाईं दुनियाँदेखि बाँच्नलाई यो भन्नु हुँदैछ।

मि. वर्ल : अच्छा, तिमी दुनियाँदारीको विचारलेनै सम्झ। सही नै छ। ग्रेगर्स तिमी यस विषयमा सोच्नु। किन, तिमीलाई यस विषय कुनै कठिनाई हुन्छ? भन।

ग्रेगर्स : (रुखो भएर) मलाई तपाईंको कुरामा केही रहस्य लुकेको छ जस्तो

लाग्छ ।

मि. वर्ल : किन, तिप्रो के मतलब छ?

ग्रेगर्स : मलाई यस्तो लागैछ, तपाई मवाट केही काम निकाल्न चाहनुहुन्छ ।

मि. वर्ल : सुन जुन दुइ व्यक्तिमा परस्पर गूढ़, हाम्रो जस्तो सम्बन्ध छ, उनीहरू सँधैनै एक अर्काको काममा आउनुपर्छ ।

ग्रेगर्स : ज्यू, हुनसक्छ ।

मि. वर्ल : म चाहन्छु तिमी केही दिन मसित धरमै वस । मेरो अरू को छ ग्रेगर्स । म जन्मभर एकलै रहें । अब एक्लोपन मेरो लागी असहाय भयो । म अब बूढा हुन लागेको अनुभव गर्दैछु । मलाई साथी र सहाराको आवश्यकताको अनुभव हुनलागेकोछ ।

ग्रेगर्स : श्रीमती सूरवी छ त तपाईंको साथ ।

मि. वर्ल : हो, ठीक भन्यौ । साँचै भनौ भने उ विना मेरो निर्वाह हुँदैन । बड़ो समझदारी छ मन सफा छ, बनावटी गर्दैन । उसैले गर्दा घर बसेको छ जस्तो लाग्छ । नत्र भने यो घरले मलाई सताँउय्यो ।

ग्रेगर्स : तपाई ठीक भन्दै हुनुहुन्छ । मेरो विचारमा तपाई जे चाहनुहुन्छ, तपाईंको अधि छ ।

मि. वर्ल : हो तर के भरोसा, कहिलेसम्म यस्तो चल्ने । मानिसहरू तरह तरहको झूठो बातहरू गर्छन् । यस्तो स्थितिमा एउटी स्त्री कहिलेसम्म बस्नु सक्छ? स्त्री मात्रै किन पुरुषको पनि त बदनामी हुन थाल्छ ।

ग्रेगर्स : वाह । यदि मानिसको स्थिति राम्रो छ, तपाईंले जस्तो शानदार निमन्त्रणा दिन सके फेरि जनमतदेखि डराउने जरूरत नै छैन ।

मि. वर्ल : हो हुनसक्छ! ग्रेगर्स, उसको पनि त ख्याल राख्नुपर्छ । सोच, यो स्थितिमा कहिलेसम्म बस्नुसक्छ उ । उसलाई पनि बदनामी को डर छ । यदि मेरोप्रति आदरले वा मेरो ख्याल गरेर उसले झूठो अफवाह वा बदनामीको नगरे पनि, ग्रेगर्स तिमीलाई त न्याय अन्यायको बहुत विचार रहन्छ । तिमी भन मैले उसको चिन्ता नगर्नु उचित ठहर्ला ।

ग्रेगर्स : गुलमालका कुरा छोडनुहोस् । तपाई भन्नुहोस, उसलाई विहे गर्न चाहनुहुन्छु?

मि. वर्ल : खैर, तिमी सम्झ म चाहन्छु, तब के?

ग्रेगर्स : अनि, ठीक छ ।

मि. वर्ल : तिमी त्यस स्थितिलाई असह्य त सम्झन्दैनौ?

ग्रेगर्स : यस्तो के कुरा हुन्छ? म त यस्ता कारणहरू जान्दिन।

मि. वर्ल : त्यसो भए ठीक छ। मलाई केही डर थियो। मलाई शंका थियो सायद तिमीले आप्सो आमाको स्मृति प्रति अनादर...

ग्रेगर्स : ज्यू म यस्तो भावुकतामा पर्दिन।

मि. वर्ल : ठीक छ, तिमी भावुक बन वा नवन, तर तिमीले मेरो मनको चिन्ता हटायौ। मलाई यस कुरोमा सन्तोष छ कि यस सम्बन्धमा तिम्रो सहानुभूतिमा म निर्भर गर्न सक्छु।

ग्रेगर्स : (पितालाई धुर्दे हेरेर) अब मैले सम्झें, तफाईले मवाट यही काम निकाल्ने इच्छा गर्नु भएको हो।

मि. वर्ल : तिमीयाट काम निकाल्न चाहन्छु? तिमी कस्तो कुरा गर्दैछौ?

ग्रेगर्स : ओहो। शब्दको सम्बन्धमा यति गर्ने के जस्तरत थियो। अरू कसैले सुनेको छैन (अलिकता हाँस्दै) अब मैले कारण सम्झें। मलाई शहर आउनु यसैले नितान्त आवश्यक थियो कि तपाई सूर्वी श्रीमतीको सन्तोकको लागी पारिवारिक जीवनको आडम्बर रचन सकोसु। पिता-पुत्रको स्नेह र विश्वासको भावुक दृश्य दर्शाउन सकोसु। एउटा एकदमै नयाँ उदाहरण।

मि. वर्ल : तिमी भसित कस्तो कुरा गर्दैछौ?

ग्रेगर्स : तपाई भव्यहोसु, यहाँ पारिवारिक जीवनको वातावरण कहिले थियो। मैले थाहा पाएसम्म मैले कहिले देखिन। खैर यदि यसले तपाईलाई सन्तोक हुन्छ भने, त्यसको केही आभास बनाउन सकिन्छ। छोरो पिताको विवाहमा सम्मिलित हुन तथा पिताप्रति श्रद्धा जनाउन घरमा दीडेर आएको नाटक रचाउन सके मानिसहरूमा राम्रो प्रभाव पर्ने थियो। यसलाई अस्वीकार गर्न सकिन्दैन। मानिसहरूले स्वीकार गर्नेछन् कि मेरी आमा दुःखले वा मनको पिरले जीवन समाप्त गरेको अफवाहहरू व्यर्थको झूठो थियो। मेरो व्यवहारले ती सब अफवाहहरूको निराकरण स्वयं हुनेछ।

मि. वर्ल : ग्रेगर्स, मलाई त यस्तो लाग्छ कि संसारमा तिम्रो सबैभन्दा ठूलो शत्रु मै हो।

ग्रेगर्स : (स्वर द्वाएर) कारण यो कि म तपाईको वास्तविकता जान्दछु।

मि. वर्ल : तिमीले तिम्रो आमा सम्बन्धी मेरो जो धारणा बनाएको छौ (स्वर सानो पारेर) तर तिमीले याद राख्युपर्छ कि तिम्रो आमाले मेरो सम्बन्धमा कहिले काँही गत्ती धारणाहरू सोच्यीन्।

ग्रेगर्स : (अलिक काँपेर) म तपाईको अभिप्रायः बुझाउ। तर आमाको

त्यस्ता व्यवहारको लागी को जिम्मावार थिए? तपाईं, तपाईंको,  
कति अनि ती स्त्री पनि।

मि. वर्ल : (उद्दिग्नताले काँध झटकाएर) विलकुल हो, त्यही कुराहरु जस्तो  
तिक्रो आमाले गर्थिन्।

ग्रेगर्स : (पिताको उपस्थितिको उपेक्षा गर्दै मुख फर्काएर) अब चारै तिर  
खड़ा भएको सम्पूर्ण पाइयन्त्रमा कसरी सरल र तटस्थ भएकोछ।  
घरमा पनि एक रखेल राखेको छ। यही परिवार, यही घर हो?  
यो सब धोखा र हो (पितापट्टि एक कदम बढ़ाएर) तपाईंको  
वितेका घटनाहरु सम्झन्दा शरीर काँप्छ। कल्पनामा युद्धको मैदान  
देख्छु जहाँ वर्वाद जीवनका लासहरु थुप्रिएकाछन्।

मि. वर्ल : म यो निष्कर्षमा पुगेको छुकि तिक्रो र मेरो समझमा जपीन  
आसमानको फरक छ। यसमा कुनै प्रकारको समन्वय सम्भव  
ठैन।

ग्रेगर्स : (पिताप्रति आदर देखाउन आफ्नो क्षोभलाई वशमा गरेर अलिक  
शिर ढुकाउदै) म तपाईंसित एकदमै सहमत छु। यसैले मलाई  
विदा दिनुहोस्। म सँधैको लागी जाँदैछु।

मि. वर्ल : जाँदै छौ, घर छोडेर जाँदैछौ?

ग्रेगर्स : हो, मैले मेरो जीवनको लागी अर्को ध्येय निश्चित गरेकोछु।

मि. वर्ल : त्यस्तो त्यस्तो ध्येय हो?

ग्रेगर्स : सुनेर तपाईं हाँस्नु हुन्छ।

मि. वर्ल : ग्रेगर्स, का जस्तो दुःखी अभागी के हाँस्छ, मेरो को छ?

ग्रेगर्स : (दूलो कमरापट्टि संकेत गर्दै) त्यहाँ हेर्नुहोस् पिताजी, सूर्यो  
महोदया तपाईंका अतिथिहरुसित आँखमिचौली खेल्दैछन्। मलाई  
आज्ञा दिनुहोस् विदा।

ग्रेगर्स कमराबाट जान्छ, अतिथिहरु हाँस्दै त्यही कमरामा  
आँउछन्।

मि. वर्ल : (क्षोभले ग्रेगर्स प्रति दाँत किट्टै) हा हा हा, अचम्भको केटा छ  
अनि भन्छ—म भावुक छुइन।

## दोस्रो दृश्य

[ हजलमार एकदलको स्टुडियो प्रकाशको सुविधाको लागी एउटा राप्रो ठूलो सजाइएको कमरा बनाइएको । कमराको दाहिने भागको छाना अलिक ढल्किएकोछ । छानाको त्यस भागमा ठूलुल्लो ऐनाको खिडकी छ । खिडकीको आधा भाग निलो पर्दाले ढाकिएको छ । कमरामा आउने दरवाजा दाहिने हातको कुनामा छ । त्यतै पट्टिको भित्तामा ससाना वैठकको लागी दरवाजा छ । देव्रे पहिको भित्तमा दुइवटा दरवाजा छ । दुवै दरवाजाको को विचको भित्रामा अग्लो (अँगिरी) छ । यचिको भित्रामा चौडा दरवाजा छ । यो दरवाजाको किवाड भित्तामा दाहिने देव्रे ठेल सकिन्छ । स्टुडियोको सजावट साधारण छ तर सुविधाको व्यवस्था छ । दाहिने पट्टि दुवै दरवाजाको विच भित्तासित एउटा सोफा छ । सोफाको छेउमा एउटा सानो टेबल र केही चौकी छ । टेबलमा एउटा लेम्प छ । लेम्प सेडले ढाकिएको छ र त्यसबाट मधुरो प्रकाश फैलिएको छ । अँगेठीको छेउमा हात भएको चौकी छ । कमराको यत्र-तत्र केमरा र फोटोग्राफीको अरू उपकरणहरू छन् । पछिल्लो भित्ताको साथ लोगेको देव्रे पट्टि किताब राख्ने आलमारी छ । आलमारीमा केही किताब छ, केही डिव्वा छ, केही रासायनिक पदार्थका बोतलहरू छन् र केही औजार पनि छन् । टेबलमा केही फोटोग्राफ केही कागज, चित्रकारको बुस र फोटोग्राफीमा न्ययोग हुने अन्य वस्तुहरू छन् । टेबलको छेउको चौकीमा बसेर गीना एकदल लुगा सिलाउँदैछे । हेदविग सोफामा सुतेर एउटा पुस्तक पढ्दैछे । दुवै औंठी कानमा लगाएर हातको आडले आँखालाई प्रकाशदेखि बचाइ राखेकीछ । ]

गीना : (हेदविग पट्टि कति चोटि छड्के नजर ले हेहें । उसको अनुहारमा केही चिन्ताको भाव छ । इच्छा नभएर पनि उ बोल्नुपछि) हेदविग ।  
हेदविग सुन्दैन ।

गीना : (हेदविगवाट उत्तर नपाएर केही उँचा स्वरमा) हेदविग् ।

हेदविग : (आँखावाट हात हटाएर गीनापाहि हेहें) के आमा!

गीना : हेदविग छोरी केही ख्याल गर । धेरै पढ्यौ, अब किताब राख ।

हेदविग : आमा, बस अलिकति अझै पढ्न देऊ, अलिकति पढ्छु ।

गीना : होइन छोरी होइन, अब किताब उता राख । तिप्रो पिताजीले राप्रो भन्दैन । राति उ आफै पनि पढ्दैनन ।

हेदविग : (किताब बन्द गरेर) हो पिताजी पढ़दैनन्, उनलाई पढ़ने शौक पनि छैन।

गीना : (हातको सिलाउने एक पहि राखेट सानो खातार पेसिल हातमा तिन्छे) छोरी, याद छ, आज मखनवालालाई कति पैसा दियो।

हेदविग : एक रूपिया आठ आना।

गीना : हो ठीक हो (खातामा लेख्छे) हाय राम, हेरत यो महीना कति मखनलियौ। मासु र पनीरको लागी कति भयो (खातामा लेख्छे) औ सब्जी (जोड़छ) हाय राम, यसमा पनि यति।

हेदविग : औ वियरको दाम!

गीना : हो हो अनि के! (खातामा लेख्छे) अहिले नै यति भयो, तर के गर्नु।

हेदविग : आमा, साँझको लागी तिमीले त्यसै यत्रो बनायौ। हामी दुई त हौ, के जस्तरत थियो। पिताजी निमन्त्रणामा गाएका छन्।

गीना : हुन्छ, वाँचेको रहन्छ। आज त ग्राहकले पनि सवा पाँच रूपिया दिएर पाए।

हेदविग : आमा सवा पाँच रूपिया?

गीना : हो छोरी, सवा पाँच।

गीना फेरि आफ्नो सिलाउने उठाउछे। हेदविग कागज र पेन्सील लिन्छे। देब्रे हातले आँखामा छाया और पारेर चित्र बनाउन थाल्छे।

हेदविग : आमा अहा, कति राम्रो भयो। पिताजीलाई वर्ल साहबकोमा भोजमा निमन्त्रणामा बोलायो।

गीना : वास्तवमा पिताजीलाई वर्ल साहबले बोलाएको होइन। उसलाई साहबको छोरोले निमन्त्रण दिएको हो (केही झङ्गट मानेर) हामीलाई वर्ल साहबसित के मतलब?

हेदविग : आमा, पिताजी कलि बेला फर्कन्छन? पिताजीले भनेर गएकाछन् मेरो लागी सूर्यी महोदयाबाट राम्रा राम्रा चीजहरू ल्याउछन्।

गीना : हो, किन ल्याउदैन? उसकोमा सब चीज छ, केही कुरोको कमी छैन।

हेदविग : (चित्र बनाउन कागजमा ढल्केर) आमा, मलाई अद अलि अलि भोक लाग्न धाल्यो।

हजलमारको पिता बूढा एकदल कमरामा आँउछन्। बूढोको बगलमा कागजको घण्डल छ अनि कोटको गोजीमा पनि अर्को पाकेट देखिन्दैछ।

गीना : पिताजी, तपाईँ यत्रो वेर कहाँ जानुभयो?

एकदल : म दफ्तरमा वसेका बेला वाहिर दरवाजामा कसैले ताला लगाएछ ।  
ग्रावर्सको प्रतीक्षा गर्नुपर्थ्यो । फेरि अर्को दखाजावाट निस्कनु पर्थ्यो । उसले...

हेदविग : पिताजी दफ्तरवाट लेख्ने अरु काम पायौ?

एकदल : हेर त छोरी, यी सब हरे, यति काम पाएँ ।

गीना : ए, राम्रो भएछ ।

हेदविग : तपाईङ्को गोजीमा पनि एउटा पाकेट छ ।

एकदल : कहाँ अरे, यो केही पनि होइन, यस्तै हो (आफ्नो लौरो एउटा कुनामा राख्दै) गीना, आज मेरो बहुत काम छ । धेरै वेर वस्तुपर्छ (पठिन्नो भित्तामा वनिएको दरवाजाको एउटा पत्ता ठेल्दै) ओहो! (एकछिन दरवाजावाट हेरेर, दरवाजा सावधानी ले बन्द गर्नु) वाह! वाह! सब सुति सके, एकै जगहमा । ओ त्यो त आफैआफ टोकरीमा गए, वाह, वाह!

हेदविग : पिताजी उसलाई टोकरीमा ठण्डा लाएदैन?

एकदल : के भन्दैछौ! जाडो लाग्छ । हेर त उसमा कति पराल भरिएकोछ ।  
बूढा देव्रेपहि दरवाजातिर अथि बढ्यून । यहाँ माचिसको डिब्बा छ ।

गीना : उहाँ छ त आलमारीमाथि ।

एकदल आफ्नो कमरामा जान्छन् ।

हेदविग : आमा, एकदमै राम्रो भयो । पिताजीले काम पाए ।

गीना : हो राम्रो भयो, उसलेर्इ आफ्नो खर्चको लागी केही पैसा पाँडछ,  
उसलाई काम आँउछ ।

हेदविग : हो आमा, राम्रो भयो, काममा लागी रहन्छ, नत्र भने बूढी  
एरिकसनको दुर्गन्ध ठाँउमा वसिरहन्थ्यो ।

गीना : हो, तिमीले ठीक भन्दैछौ, राम्रै भयो ।

हेदविग : (केही सोचेर) आमा, साहबकोमा अझ भोज सकेको छैन?

गीना : भगवान जानोस् कति ठूलो कुरो हो, अझ पनि चल्दैछ होला ।

हेदविग : सुन आमा, पिताजीलेर्इ भोजमा राम्रा राम्रा चीजहरू पाएको  
हुनुपर्छ । घर फर्कन्दा खुशी हुनुहुन्छ, होइन आमा ।

गीना : हो मुत्री, यदि हाम्रो उताको कमरा किरायमा दिन सके पिताजी  
खुशी हुने थिए ।

हेदविग : हो आमा, कमरा त खालीयै छ ।

गीना : मुत्री, पैसाको अभाव छ अथि यता कमरा त्यसै खाली छ ।

हेदविग : आमा, पिताजी फर्के पछि यो कुरा गर्ने केही जरूरत छैन। उ अँउदा खुब सन्तुष्ट र प्रसन्न हुन्छ। कमराको कुरा फेरि पनि गर्न सकिन्छ।

गीना : (ठोरीपट्टि ध्यान दिए) कसो छेति, तिप्रो पिताजी साँझमा फर्कन्दा राम्रो कुराहरू मात्रै सुनाउनुपर्छ।

हेदविग : हो आमा, सबैलाई साहै मनपर्छ होइन, सबै खुशी रहन्छन्।

गीना : (केही सोचेर) हो छोरी, तैते ठीक भन्दैछस। (बूढा एकदल फर्कन्छ औै देवेपट्टिको दरवाजा खोल्छन्)

गीना : (बूढापट्टि थुमेर) पिताजी भान्साघरवाट केही चाहिन्छ? म ल्याँऊ।

एकदल : म आफे जान्छु, तिमी बस। (बूढा भान्सा घर जान्छन्)

गीना : कहीं अँगेटीको आगो त विगार्दैन (केही सोचेर) हेदविग जा, भान्साघरमा हेर, के गर्दैछ।

बूढा गिलासमा तातो पानी लिएर फर्कन्छ।

हेदविक : पिताजी, गरम पानी ल्यायौ?

एकदल : हो नानी, गरम पानी हो, चाहिएको थियो। लेख्यैछु नी। मसी सुखा भएछ च्याप च्याप हुँदैछ। दवातमा मैला पसेछ।

गीता : पहिला खानुहोस, खानेकुरो तयार गरी दिएकोछु।

एकदल : तिमीलाई खानुको हतार, मेरो यत्रो काम सक्नुछ, फुरसत कहाँ। मेरो कमरामा कसैलाई आउन नदिनु, मेरो अहिले फुरसत छैन, याद गर्नु (बूढा आफ्नो कमरामा जान्छन्, गीना र हेदविग अँखा जुझ्छ)

गीना : (स्वर दवाएर) छेति के विचार छ? यिनले पैसा कहाँ वाट ल्यायो होला?

हेदविग : म बताँऊ, ग्रावर्गले दियो होला।

गीना : ग्रावर्गले दिदैन, उसले यिनको मजदुरी मलाई पठाँउछ।

हेदविग : त्यसो भए कहींवाट उधारो वोतल ल्यायो होला।

गीना : यो गरीबलाई उधारो कसले दिन्छ?

हजलमार एकदल कमरामा आउँछ, उसले ओभरकोट लगाएकोछ औ टाउकोमा फुस्तो रंगको फेल्ट टोपी छ।

गीना : हातको सिलाइ एकापट्टि राख्ने उभिन्छे। फर्केर आयौ, भोज भयो।

हेदविग : (खुशीले कुदेर) आहा! पापा आए।

हजलमार : (टोपी उतारै) हो, अरु पनि फर्कन लागेका थिए।

हेदविग : पापा, भोज यति छिटो सक्यो?

हजलमार : डिनर पार्टी न हो (ओभरकोट उतार्न थाल्छ)

गीना : पर्ख पर्ख, म उतारीदिन्छु।

हेदविग : म पनि मदत गर्नु (आमा छोरी ओभरकोट उतारन सहायता गार्नन, गीनाले कोट कॉटीमा अल्जाउँउछ) पापा, भोजमा धेरै मानिस आएका थिए?

हजलमार : अरे होइन, धेरै कहाँ। हामी वाहजना थियो, चौदह हुनसक्छ।

गीना : खुव वातचीत भयो? सबैसित कुरा भो?

हजलमार : हो, भयो, तर मलाई त ग्रेगर्सले धेरेर राख्यो। उ मसितनै कुरा गरी बस्यो।

गीना : ग्रेगर्स कस्तो लाग्यो? चेहरा अझ पनि त्यस्तै छ?

हजलमार : हो, त्यस्तै छ, चेहरा जस्तो थियो, त्यस्तै छ। पिताजी फर्केको छैन?

हेदविग : आए, त्यहाँ बसेर लेख्यैछन्।

हजलमार : उसले केही भन्यो?

गीना : भनेन, किन केही भयो?

हजलमार : उसले केही पनि भनेन? मेरो विचारमा ग्रावर्गकोमा गयो भनेर सायद कसैले भन्यो। म उसलाई सोधुँ?

गीना : होइन, छोड्दे, के जरूरत छ?

हजलमार : किन, उसले मलाई नआउनु भने?

गीना : उसले सबैलाई मना गरेकोछ, उसलाई नजिस्काऊ।

हेदविग : आमालाई संकेत गर्नकालार्गा, हो हो।

गीना : (हेदविगलाई ध्यान नदिइ) उ यहाँ आएको थियो गरम पानी लिएर गयो।

हजलमार : समझ्नमा आयो तव।

गीना : हो, यही बात हो।

हजलमार : भगवान्नै रक्षक हुन। बुढेस्कालमा उसले यो सब सहन परिरहेछ। जसरी भए पनि मन बहलाउन देउ।

बूढा फेरि कमरामा फर्क्केर आँउछन्। उसले लुगा बदली गरेर सुविस्ताको लागी ड्रेसिड गाउन लगाएकोछ और पाइपको कश तान्दैछन्।

एकदल : अहा, तिमी फर्क्यो? मलाई तिम्रो आवाज सुनेको जस्तो लाग्यो।

हजलमार : बस, आँउदैछु।

एकदल : तिमीले मलाई देखेनौ?

हजलमार : देखिन, तर सुनेका थिएँ तपाईं उता आउनु भएथ्यो र कैले सोचे

एकसाथनै फक्कों।

एकदल : तिम्रो शुभ होस्। हजलमार भोजमा को को थिए?

हजलमार : सबै प्रकारका मानिस थिए, फ्लोर, वाल औ कास्पर्शन अनि के नाम हो उसको मलाई याद भएन, उही सबै दरवारी मानिस्।

एकदल : (गर्वले शिर हळ्डाएर) केही बुझ्यो गीना! सब दरवारी मानिस आएका थिए।

गीना : हो, त्यहाँ सबै ठूला मानिसहरूमात्र आँउछन्।

हेदविग : पिताजी, उहाँ गाना भएको थियो, कसैले कविता पनि सुनाएको थियो?

हजलमार : होइन छोरी, खल्लो बकवास मात्रै। हो मलाई गाउनु भन्दैद्यो। उनीहरूको लागी मैले गाउनु के जरूरत थियो?

एकदल : वाह, तिमीलाई के जरूरत थियो?

गीना : अरे, सुनाइदिएको भए के हुन्थ्यो।

हजलमार : वाह, म के जो सुकैको इशारामा नाच्ने गाउने हो? (उत्तेजनाले घुम फिर गर्दै) मवाट यी सब कुरा हुँदैन।

एकदल : होइन होइन, हजलमार यस्ता मानिस होइनन्।

हजलमार : म सोच्न सकिदैन, कि म एकचोटि निमन्त्रणामा यो काम किन गर्न सक्तैनन्। उनीहरू आज यहाँ भोलि वहाँ, सँधै शराव पिउँछन्, निमन्त्रणा खान्छन् अनि जीवन भर यही गर्न्छन्। जव उनीहरू मौज गर्न्छ शानदार निम्तोको सद्गमा आफ्ना साथीहरूको मन किन वहलाँउदैनन्।

गीना : तिमीले उनीहरूको सामने त यी सब कुराहरू भनेनौ?

हजलमार : (गुन्गुनाँउदै) हो, तिमीलाई के वताँऊ, कति त उसले सुन्यो, उसको कान त खुल्यो।

एकदल : थाहा छ उनीहरू साधारण मानिस होइनन्, सब दरवारी मानिस हुन्।

हजलमार : होला (लापरवाहीले) 'तोके' को बारेमा केही वात त भयो।

एकदल : के भन्यौ, तोके। थाहा छ तोके अत्यन्तै असल शराव हो।

हजलमार : माने, तोके अत्यन्तै असल शराव हुन सक्छ। तर तपाई जानुहुन्छ अंगुरको फसल सँधै एकनासे हुँदैन। हावा पानी राम्रो भए, फसललाई जति धामको खाँचो पर्छ त्यतिनै राम्रो शराव अंगुरको हुन्छ।

गीना : अच्छा, तिमीलाई धेरै थाहा छ।

एकदल : के कुरा गर्याँ?

हजलमार : हो उनीहरू बहस गर्न लागे। खैर, उसले पनि कड़ा जवाब पायो।

फसलको हालत पनि दरबारी मानिसहरू जस्तो हुन्छ। दुवैको लागी सबै दिन एक समान हुँदैन। कान खोलियो उनको!

गीना : हे भगवान तिमी कस्तो कस्तो कस्तो कुरा गर्हेँ।

एकदल : वाह, वाह, नौनी लगाएर चाटयो होला।

हजलमार : मैले ठाड़े जवाब दिएँ।

एकदल : सुन्दैठो, बुहारी, ठाड़ो जवाब दिएँ अनि कसलाई, दरबारी मानिसहरूलाई!

गीना : अब म के भनुँ, यस्ता मानिसहरूलाई यसरीनै बोल्नुपर्छ।

हजलमार : हो, तर तिमीले कसेलाई भनिदिनु। यस्ता थोत्रा कुराहरू कमैले गर्छन्। यो त आपस्तको मित्रताको कुरा हो। सबै राम्रो तथा खुश मिजाजका मानिसहरू थिए। हामीले उनीहरूको मन किन दुखाउनु, यस्तो राम्रो हुँदैन।

एकदल : तर तिमीले नराम्रो जवाब दियो।

हेदविग : (प्यारसित) हाय, पापा यो सूटमा कति राम्रो देखिन्छ। साँचैनै प्यारो देखिन्दैछ।

हजलमार : किन के राम्रो लाग्दैछ? यो सूट मलाई एकदमै फिट छ, मैरै नापको सिताए जस्तो। वस् छेउमा केही असजिलो जस्तो छ। हेदविग, अलिक सहायता गर। (कोट उताठी आफ्नै कोट लगाँऊ, गीना, मेरो कोट कहाँ छ?

गीना : अहिले दिन्चैछु (कोट ल्याएर पतिलाई लगाइदिन्छे)

हजलमार : यो कोट धैरै सजिलो छ। याद राख्नु, यो सूट भोलिविहान मोलिविकलाई फकाईदिनु।

गीना : (कोट पटट्याउदै) हुन्छ, विहान फकइदिन्छु।

हजलमार : (आड सीधा गरेर) आफ्नो कोटमा ज्यादा सुविस्ता हुन्छ। मलाई यस्तै हुन्छ अलिक खकुलो कोट आराम हुन्छ, होइन हेदविग।

हेदविग : हो पापा, यो वेसी राम्रो हुन्छ।

हजलमार : मलाई, नेकटाइ पनि यस्तै खकुलो मनपर्छ, होइन छोरी!

हेदविग : हो पापा, तपाईंको लामो घुमेको केश र दाहीको साथ यस्तो खकुलो नेकटाई राम्रो देखिन्छ।

हजलमार : (शिरमा हातले सुम्मुम्प्याउदै) मेरो केश घुमेको होइन, लहर जस्तो जस्तर भन्न सकिन्छ।

हेदविग : हो पापा, तपाईंको केशमा लहरहरू सुन्दर देखिन्छन्।

हजलमार : हो, मेरो केश लहर जस्तै छ।

हेदविग : (एक छिन पछि उसको कोट तान्दै) पापा,

हजलमार : हो छोरी, के भन्दैछस्?

हेदविग : हो तपाईलाई थाहा छ।

हजलमार : होइन छोरी, भनन, साँचै मलाई थाहा छैन।

हेदविग : (रुचाइ को सद्वामा हाँस्दै) किन दिक लगाएको?

हजलमार : छोरी बताऊ, के कुरा छ?

हेदविग : (पिताप्रति सस्तेह) हो, पापा, वहाना वनाँउदैछ। दिनुहोस, मेरो लागी त्यहाँवाट राम्रा राम्रा चिजहरू ल्याइदिन्छु भनु भएको थियो।

हजलमार : उफ्। के भनुँ, मलाई त यादै भएन् विसेर्हु।

हेदविग : हुँदैन, म मान्दिन, तपाई जिस्कनु हुँदैछ, दिनु होस्न, कहाँ लुकाउनु भएकोछ।

हजलमार : साँचो भन्दैछु, छोरी! मलाई यादै भएन। एकछिन पर्ख, एउटा चीज तिमीलाई देखाँऊ। (उठेर सूटको गोजी छाम्छन्)

हेदविग : (प्रसन्नताले यता उता कुद्दछे) आमा, आमा, हेरत।

गीना : दिदैछ छ त। तिमी त एकोहोरो लाग्छौ।

हजलमार : (कोटको गोजीवाट एउटा कागज निकाल्दै) हेर, छोरी यो के हो।

हेदविग : यो त कागज हो।

हजलमार : होइन, यहाँ हेर, के लेखेको छ “मेनु” छोरी थसलाई मेनु भनिन्छ।

भोजमा जति चीजहरू दिएको थियो, त्यसको नामहरू छ यसमा।

यो भोजको पदार्थहरूको सूची हो।

हेदविग : वस, यही त्याएँ।

हजलमार : हो छोरी, साँचो भन्दैछु। मलाई थाहा भएन तर मेनुमा जो लेखिएको थियो, त्यो एकदमै बढिया थियो। तिमी टेवलमा वस, तिमीलाई सबै चीजको स्याद वताँउदै जान्छु। श्यावाश, बडी प्यारी छोरी छे।

हेदविग : (आँसु पिएर) रहन दिनुहोस! (मेजमा वस्ते तर मेनु पढिन) गीना उसलाई सम्झाउने संकेत गर्छे। हजलमार गीनाको संकेत हेर्छन्।

हजलमार : (वरपर हिडैदै) मेरो दिमागले काम गरेको छैन। कसैले परिवारकोलागीके के गर्छ, के के सोछ, कति याद गर्नु। कसैले सानो कुरो भुल्छ, घरका मानिसहरू मुख फर्काउछन्। कसो गरौ, सबै सहनु पर्छ। मानिसको दिमाग पत्थर हुन्छ। (अँगेठी पष्टि गएर पिताको नजिक उभिन्छ) पिताजी, साँझमा तपाईले उता हेर्नु भयो?

एकदल : हो किन होइन, हेरेको थिएँ, उ झोलोंगो पस्यो ।

हजलमार : के झोलोंगो पसी? तब सम्भ उसलाई अब अभ्यास भयो ।

एकदल : हो हो, मैले तिमीलाई भनेकै हुँ, उसलाई अभ्यास भइहाल्छ, तर त्यहाँ ठीक गर्नुछ ।

हजलमार : अरु केही बदली गर्नु, ठीक गर्नुछ ।

एकदल : हो, यो बहुत जस्री छ । धेरै ध्यानसित गर्नुपर्छ ।

हजलमार : हो हो, किन हुँदैन, जस्तो भनुहुन्छ भइ हाल्छ । यहाँ सोफामा बसेर भनुहोसु के गर्नु छ ।

एकदल : हुन्छ वताँउछु, म अलिक कंकट सफा गँरू । कंकट रोकिन्दै छ । अलिक अड़किन्दैछ (आप्नो कमरामा जान्छ)

गीना : (पतिलाई हेरेर मुस्काराउँछे) कंकट सफा गर्न गएकोछ !

हजलमार : गर्नु देउ गीना, जे इच्छा हुन्छ । बुढापामा के हालत भयो । यिनले केही त गर्ने पर्छ । खैर, जो भन्छ गरेरनै छोड्छ ।

गीना : भोलि तिमीलाई समय कहाँ हुन्छ?

हेदविग : (आमालाई टोक्दै) आमा भोलि समय किन पाँउदैन?

गीना : विर्सी हाल्यौ । तस्वीरहरूमा ब्रश लाउनुपर्छ । ग्राहक दुइ तीन पटक आइसके ।

हजलमार : हे भाग्यान, त्यही फोटोहरू । खैर त्यसमा समय लाग्दैन । कुनै नयाँ अर्डर छ?

गीना : कहाँ, जो भाग्यमा छ । बस दुइ ग्राहक आँउछन् जसले हिज तिमीसित समय मिलाएर गएकोछ ।

हजलमार : बस, ती दुइ! अब अरु के हुन्छ । कसैले जतननै नगेर…

गीना : तिमी भन, म के गरू । जति सकिन्छ पत्रहरूमा विज्ञापन दिएकै छु ।

हजलमार : हो, तिमी त गर्छौं, त्यसको परिणाम पनि हेदैर्छु । मेरो विचारमा कमरामा बस्ने किरायदार पनि आए को छैन ।

गीना : अहिलेसम्म त छैन ।

हजलमार : तिमी के आशा गर्छौं । यदि कसैले परवाह नगरे, कुनै जतन नगरे, गीना तिमीले हिम्मत गर्नुपर्छ ।

हेदविग : (पितापट्टि अधि सरेर) पिताजी, बाँसुरी बजाउनुहुन्छ, त्याइदिँजँ ।

हजलमार : होइन, दिल बहलावको लागी मेरो फूस्द छैन । (कमरामा घुस्दै) मेहनत, मेहनत, मेरो भाग्यमा खाली मेहनत लेखिएकोछ ।

भोलिदेखि हेर, देखाउछु, मेरो भाग्यमा खाली मेहनत कसरी गरिन्छ । जबसम्म शरीरमा दम छ, पछि हट्टिन ।

गीना : के भन्देछो, तिमीले त मेरो कुराको उल्टा अर्थलगायौ।

हेदविग : पापा, वियर पिउनु हुन्छ, बोतल ल्याँज़।

हजलमार : होइन, मलाई केही चाहिन्दैन (सहसा पाइला रोकिन्छ) वियर के भन्यौ तिमीले?

हेदविग : (उत्सुकतासित) हो, पापा, एकदम ठण्डा वियर छ।

हजलमार : अच्छा छोरी, तिमी भन्छौ भने पिउँछु। एक बोतल लिएर आऊ।

गीना : स्यावास हेदविग, जा ले! फेरि आरामसित वस्तु। (हेदविग भान्सा घरतिर दौड़न्छे। अङ्गेटीको सामने हजलमारले उसलाई रोकछ छोरीको अनुहार राम्ररी हेरेर उसलाई आफ्ना पट्टि तान्छ)

हजलमार : मेरो प्यारो छोरी!

हेदविग : (उसको आँखा उल्लासले भिजेको हुन्छ) मेरो पापा राम्रो छ।

हजलमार : होइन छोरी, म राम्रो छुइन। म त्यो धनीको भोजमा मजा गर्न लागें, सबै कुरो पेटमा हाल्न लागें, अरुको मलाई यादनै आएन।

गीना : (मेजको साथमै भएको चौकीमा वस्थे)–यो के उटपटाङ् वोल्न्दैछौ?

हजलमार : म ठीक भन्दैछु। जे होस, ती कुराहरु विर्स। मेरो लागी तिमीनै सबकुछ है।

हेदविग : (हात पिताको गलामा राखेर) हाय पापा, म त पापालाईनै माया गर्नु।

हजलमार : हुन सकछ मलाई केही थाहानै हुँदैन। तिमीलाई थाहा छ मेरो दिमाग कति चिन्तामा डुवेको हुन्छ। उफ्। (आँखा पुस्त) यस समय वियरको जरूरत छैन। अच्छा छोरी, वाँसुरी, ल्याऊ। (हेदविगले पुस्तकको आल्मारीबाट वाँसुरी ल्याएर पिताजीलाई दिन्छे) श्यावास् छोरी यो ठीक भयो। तिमी दुइ र यो मेरो वाँसुरी, अरु केही चाहिन्दैन। (हेदविग आमाको छेउमा वस्थे) हजलमार कमरामा ओहोर दोहोर गर्छ तर फेरि आफैलाई वशमा ल्याएर वाँसुरीमा मधुरो एक गाउँले नाचको धुन चजाउछ। वाँसुरीको धुन धीमा हुन्छ तर अत्यन्त भावपूर्ण। एक छिन वजाएर वाँसुरी मुख्याट छटाउछ अनि देव्रे हाय गीनापहि लगेर बोल्छ) केही परवाह छैन। हामी गरीब छौ, दुःखते जीवन निर्वाह गर्छौ तर यो हाम्रो घर हो। समयबाट भन्छु दुनियाँमा आफ्नो घरभन्दा ठूलो केही छैन। (हजलमार फेरि वाँसुरी वजाउन लाग्छ। केही क्षण पछि दरवाजामा खटखट आवाज सुनिन्छ)

गीना : (चौकीबाट उठेर) सुन, दरवाजामा कोही आएकोछ।

हजलमार : (वाँसुरी एक पहि राखेर) हो, कोही छ।

गीना उठेर दरवाजा खोल्छे ।

ग्रेगर्स वर्ल : (दरवाजाको वाहिरबाट बोल्छ) क्षमा गर्नुहोस् ।

गीना : (आश्चर्यले पछि हट्टै) ओह ।

ग्रेगर्स : (दरवाजाको वाहिरबाट) मिस्टर एकदल फोटोग्राफर के यहाँ बस्नुहुन्छ ?

गीना : हो, यहाँ बस्नु हुन्छ ।

हजलमार : (दरवाजापटि अधि बढेर) ग्रेगर्स, अरे तिमी, आऊ भित्र आऊ ।

ग्रेगर्स : (कमरामा आएर) मैले तिमीलाई आँउछ भनेको थिएँ तिमीसित कुरा गर्न चाहन्छु ।

हजलमार : तर आज नै । के अतिथियहरूलाई छोडेर आयौ?

ग्रेगर्स : अतिथिमात्र होइन, घर पनि छोडेर आएँ (गीनापटि फर्केर) नमस्ते, तपाईँ श्रीमती एकदल हुनुहुन्छ होइन । तपाईले मलाई चिन्नुहुन्छ भन्ने मलाई त आशा थिएन ।

गीना : ज्यू चिने । मि. वर्ल, तपाईलाई चिन्न केही अच्यारो पर्छ?

ग्रेगर्स : हो, कठिन त नहुनु पर्ने । मेरो अनुहार आमाको अनुहारसित धेरै मिल्छ । उसलाई त तपाई राम्ररी चिन्नु हुन्छ ।

हजलमार : (आश्चर्य मानेर) ग्रेगर्स के भन्यौ, घर छोडेर आयौ?

ग्रेगर्स : हो, मैले होटलमा कमरा लिएकोछु ।

हजलमार : किन यसो गर्त्यौ । अच्छा, आएपछि ओभरकोट र टोपी त उतार र आरामसित बस ।

ग्रेगर्स : धन्यवाद ।

ग्रेगर्सले ओभरकोट उतार्छ । उसले भोजको समय लगाएको राम्रो सूट खोलेर खरानी रंगको साधारण सूट लगाएकोछ ।

हजलमार : सोफामा बस आरामसित, शिष्टाचारको जरूरत छैन ।

ग्रेगर्स सोफामा बस्छ, हजलमार उसको छेउको टेबलसित राखेको चौकीमा बस्छ ।

ग्रेगर्स : (कमरामा चौरितर नजर धुमाएर) तिम्रो घर यही हो । आफ्नो काम पनि यहाँ गर्छौ ।

हजलमार : यो त स्टुडियो हो, सामान देख्दैछौ ।

गीना : घरमा सबै भन्दा ठूलो कमरा यही छ, यसैले प्रायः यहाँ बस्छौ ।

हजलमार : अधि हाम्रोमा यो भन्दा ठूलो घर थियो तर यहाँ सुविस्ता छ । हेरै त यहाँ कति जगह छ ।

गीना : बाटोको उत्तापहि पनि एक कमरा छ । त्यसलाई भाडामा दिन सक्छौ ।

ग्रेगर्स : (हजलमारपटि हेरेर) के यो कमरा भाड़ामा छ अहिले?

हजलमार : छैन, अहिले खाली छ। राम्रो किरायदार सजिलोसित पाँचदैन, कोशिस गर्नुपर्छ। (हिदविगलाई सम्बोधन गदेर) वियर छ? (हिदविग छ भन्दै भान्सा घरतिर जान्छे)

ग्रेगर्स : यो छोरी हो?

हजलमार : हो, यसको नाम हेदविग हो।

ग्रेगर्स : एउटै नानी?

हजलमार : हो, वस यही छ। हाम्रो लागी सबकुछ यही हो। हाम्रो आशा (स्वर दवाएर) औ यसैको हामीलाई ठूलो चिन्ता छ।

ग्रेगर्स : किन, के कुरा छ?

हजलमार : डाक्टरले भन्दैछ, उ अन्धा हुन सक्छ, वाँच्न सक्दैन।

ग्रेगर्स : उसको दृष्टिनै हाराउछ?

हजलमार : अहिले त मामुली तकलीफ। केही दिन त उसको नजर रहन्छ तर डाक्टरले भने अनुसार केही वर्षपछि वाँच्न सक्दैन, केही उपाय छैन।

ग्रेगर्स : ओ हो, यो त विकट दुर्भाग्य हुन्छ। आखिर कारण के वताउछ?

हजलमार : (गहिरो सास फेरेर) खानदानी असर हो, अरु के हुनसक्छ।

ग्रेगर्स : खानदानी?

गीना : यसको बजुको दृष्टि पनि खराब थियो।

हजलमार : हो, पिताजी भन्ये, मलाई त आमाको केही याद छैन।

ग्रेगर्स : खुबै प्यारो नानी छ। यही आशंकाले विचरी दुःखी रहन्छे।

हजलमार : होइन, यस्तो त। तिमी आफै समझ हामी यस्तो कुरा उसलाई कसरी भन्न सक्छौं। मन बलियो बनाउन कठिन छ। अहिले उसलाई केही थाहा छैन। विचरी सिधा र हँसिलो हुन्छे। दिनभरी चंचल रहन्छे। उसको भाग्यमा कस्तो अन्धकार आउनेवाला छ। यस आशंकाले मेरो मन छिया छिया हुन्छ।

हेदविग ट्रेमा वियरको बोतल औ ग्लास लिए आउँछे र टेबलमा राखिदिन्छे।

हजलमार : (छोरीको शिरमा हात राखेर) स्यावास, धन्यवाद छोरी। (हिदविग पिताको गलामा हात राखेर उसको कानमा कुरा गर्दै) होइन, टोस्ट मखन केही चाहिन्दैन, धन्यवाद, हँ ग्रेगर्स, तिमी टोस्ट मखन खान्छौ, मगाऊँ।

ग्रेगर्स : (अस्वीकारले शिर हँसाउदे) धन्यवाद, मलाई चाहिन्दैन।

हजलमार : (उदास स्वरले)—अच्छा, नानी, तिमी भन्दैछौ भने लिएर आऊ।

टोस्ट अलिक ताजा होस् मलाई त्यस्तै मन पर्छ। मखन राप्ररी लाउनु। हेदविग खुशीले मुन्टो हङ्गाउदै फेरि भान्त्सा घर तर्फ दौड़न्छे।

ग्रेगर्स : (भित्र जान लागेकी केटीलाई ध्यानपूर्वक हेरे) त्यसै त केटीको राप्रो स्वास्थ्य छ।

गीना : हो, भगवानको कृपाले अरु सब कुरो ठीक छ।

ग्रेगर्स : चेहरा मोहडा सबै तपाईंसित मिल्छ। ठूलो भएर तपाईंजस्तै हुन्छे। उसको उमेर कति भो।

गीना : वस, चौध वर्ष पुगी, पर्सी यसको जन्मदिन छ।

ग्रेगर्स : तर यसको शरीर राप्रो छ।

गीना : गए साल यो निकै बढी।

ग्रेगर्स : नानीहरू छिटो छिटो बढेको देखेर मेरो उमेरको याद आउँछ। तपाईंहरूको विहे भएको कति वर्ष भयो।

गीना : विहे भएको। पुरा पन्द्रह वर्ष भयो।

ग्रेगर्स : के पन्द्रह वर्ष।

गीना : (ग्रेगर्सपछि शंकाको दृष्टिले हेदै) हो पन्द्रह वर्ष पुग्यो।

हजलमार : हो हो पन्द्रह वर्ष पुग्यो, केही महीना बेसी पनि भो। (वात बदली गदै) ग्रेगर्स, कारखानामा त तिम्रो लागी पन्द्रह वर्ष त युग बिते जस्तो लाग्यो होइन?

ग्रेगर्स : हो, वितेको समय भारी लाग्छ तर बितेर गयो। याद गर्दा थाहा लाग्छ केही भएन जस्तो, केही पतानै हुँदैन।

बूढो एकदाल स्टुडियोमा आउँछ, मुखमा कंकट छैन, शिरमा फौजी उर्द्धको पुरानो टोपी छ, कदम लरबरिन्दैछ।

एकदल : हजलमार, आऊ वस, कुरा गरौ, के भन्दै थियो?

हजलमार : (पितापछि अधि बढेर) पिताजी, हेर्नुहोस् को आएकोछ। मि. गेगर्स वर्ल आएकोछ। तपाईंलाई यिनको याद छ?

ग्रेगर्स बूढोको सम्मानमा उभिन्छ।

एकदल : (ग्रेगर्स पछि ध्यानपूर्वक हेदै) वर्ल! तिम्रो भनाइको मतलब उसको छोरो। किन मसित के काम छ?

हजलमार : तपाईंसित केही काम छैन। यिनी मलाई भेटन आएका हुन्।

एकदल : तब मसित के मतलब छ?

हजलमार : छैन, केही पनि छैन।

एकदल : (आफ्नो हात झुण्ड्याउदै) मलाई केही परवाहा छैन। तिमीलाई थाहा छ मलाई कसैसित डर छैन। तर...

ग्रेगर्स : (बूढ़ो पट्ठि अधि सरेर) –लेपटीनेन्ट एकदल साहव, मैले तपाइलाई होयदलवाट सलाम लिएर आएको छु। धेरै दिन बस्नु भयो, तपाइलाई याद छ, शिकार खुब खेल्नु हुन्थ्यो।

एकदल : म शिकार खेल्यैं?

ग्रेगर्स : हो, म होयदलको कारखानावाट आउँदैछु।

एकदल : हो! होयदलवाट! एक समय त्यहाँ मेरो खुब चिनापर्ची थियो।

ग्रेगर्स : हो, त्यस समय, त्यहाँ तपाईंको शिकारको खुब चर्चा हुन्थ्यो।

एकदल : हो, ठीक हो, मेरो शिकारको काफी चर्चा हुन्थ्यो। तिमी मेरो टोपी देख्दैछौ? म आफ्नो घरमा छु। यहाँ आफ्नो टोपी लगाउनु मलाई कसले रोकनुसक्छ? टोपी लाएर म शहर चजार सङ्केतिर जादिन।

हेदविग ट्रेमा टोस्ट मखन त्याएर टेबलमा रारच्छे।

हजलमार : पिताजी लिनुहोस्, वियर लिनुहुन्छ? ग्रेगर्स, तिमी लेझ न।

बूढो मनमनै युनगुनाउँदै, लरखरिन्दै सोफापहि आँउछन्।

ग्रेगर्स हजलमारको नजिक चौकीमा बस्छ। गीना टेबलको केही पर बस्छे र सिलाउन लाग्छे। हेदविग पिताको नजिक उभिन्छे।

ग्रेगर्स : तपाइलाई याद छ हजलमार र म कहिले गर्मीको छुट्टीमा, कहिले क्रिसमसको छुट्टीमा होयदलमा तखाईकहाँ आउने गर्थ्यो।

एकदल : तिमी आउँथ्यौ? होइन मलाई केही याद छैन। तर त्यससमय म शिकार खुब खेल्ये। भालुको शिकार गर्थ्ये। नौवटा भालु मारें।

ग्रेगर्स : (बूढालाई सहानुभूतिसित हेदै) आजकल त तपाईं शिकार खेल्ने अवसरनै पाउनु हुन्न।

एकदल : ओ हो, तिमीलाई के बताऊँ। शिकार त आजकल पनि कहिले काहीं खेलिन्छ। हो त्यस्तो शिकार त हुनसक्दैन, यसमा केही सन्चेह छैन। जंगलमा, जान्दछौ, जान्दछौ, (वियरको एक घुट्को पिँঁঁছ) जगलतिर त आजकल खुब रैनक होला?

ग्रेगर्स : तपाईंको समयको जस्तो रैनक छैन। जंगल धेरै मासिएकोछ।

एकदल : (स्वर दवाएर मानौ आशंका अनुभव गरिरहोकेछ) यस्तो गर्नु भूल हो। त्यसमा डर हुन्छ। त्यसको परिणाम राम्रो हुँदैन। जंगलले बदला नलिइ बस्दैन।

हजलमार : (पिताको ख्लास फेरि भरिदिन्छ) –लिनुहोस् पिताजी, अझ अलिक लिनुहोस्।

ग्रेगर्स : तपाइलाई त सँधै खुला हावामा बस्ने बानी भइसकेकोछ। चारैपहि

धेरा लगाएको सन्दूक जस्तो शहरको घरमा बन्द रहनु तपाईङ्गाई सहन हुन्छ ।

एकदल : (पुत्रपटि हेर्दै मुस्कुराउदै) अरे यो जगह त नराप्तो छैन, छ र?

ग्रेगर्स : तर तपाईङ्गाई याद छ । तपाईङ्गाई अर्कै वातावरण, शीतल, ताजा हावा अनि जंगल र मैदानको बिच स्वतन्त्र पशु पक्षिहरूको साथ बस्ने अभ्यास भइसकेकोछ ।

एकदल : (मुस्कुराउदै) हजलमार, यसलाई देखाइ देऊ ।

हजलमार : (केही उत्तेजित र दुःखसित) होइन, होइन, पिताजी, अरू कुनै दिन ।

ग्रेगर्स : मलाई के देखाउन चाहान्छौ?

हजलमार : अरे भाइ, केही पनि होइन, त्यसै, फेरि कुनै दिन हेर्नु ।

ग्रेगर्स : (वृद्धालाई सम्मोधन गर्दै) लेपटीनेन्ट साहब म छिटै कारखानामा फर्कन्छु । तपाई पनि मसित जानु भए राप्तो हुन्यो । दस्तावेजहरू नकल गर्ने काम प्रशस्तै र सुविधासित पाउनु हुन्छ । यहाँ तपाईको दिल वहलाऊ र शौकको के अवसर छ र!

एकदल : (विस्मयसित युस्तै) दिल वहलाऊ र शौकको के अवसर छ?

ग्रेगर्स : यो ठीक हो कि तपाईकी छोरी छ, वाल-वच्चा पनि छ तर यिनीहरूको आफ्नै धन्धा छ । तपाई जस्तो मानिस जसलाई सँझै स्वतन्त्र र उन्मुक्त जीवन अधिक मनपर्छ, वातावरण को प्रबल आकर्षण रहेको छ ।

एकदल : (टेबलमा हात राख्दे) हजलमार, यसलाई देखाइ देऊ ।

हजलमार : ज्यू पिताजी, तर यति बेला । हेर्नु सक्छ? अँध्यारो भर सक्यो होइन?

एकदल : पाता भइस, जुनेली रात छ (उठेर खडा हुन्छ) म भन्दैछु, यसलाई देखाइ देऊ । हजलमार म जान्छु, तिमी पनि आएर सहायता गर ।

हेदविग : पापा, जानुहोस्न ।

हजलमार : (उभिन्छ), अच्छा ।

ग्रेगर्स : (भीनालाई सम्मोधन गर्दै) मलाई के देखाउन चाहनु हुन्छ?

गीना : ज्यू, केही पनि होइन, तपाई के आशा गर्न सक्नुहुन्छ? एकदल र हजलमार पछिसो भित्ताको दरवाजा पट्टि जान्छन् । अनि भित्रपटि जाने दरवाजाको पल्ला ठेल्छन् । हेदविग एकदलको सहायता गर्छे ।

ग्रेगर्स सोफाको छेउमा उभिन्छ । गीना तुगा सिलाउन लाग्छे । खुन्ता दरवाजाबाट बांगो टेझो बुँडिगल देखिन्छ । बुँडिगल ठाउँ ठाउँमा प्वाल देखिन्छ । घरको तल्लो भागबाट अँगेटीको चिम्मीहरू

त्यसैबाट निस्केकोछ । छानाबाट जुनको उज्यालो आएकोले बुँडगल  
मा धव्वा देखिन्छ । बुँडगल को शेष भागमा अन्धकारको छाया  
परेको छ ।

एकदल : (ग्रेगर्स पटि हेदै) आऊ, यहाँ आएर हेर ।

ग्रेगर्स : (बूढाको छेउमा गएर) हजुर, यहाँ के छ, के हेर्सँ?

एकदल : यहाँ आऊ अनि ध्यानसित हेर ।

हजलमार : (दिवक मानेर) —यो जम्मे पिताजीको शौक हो ।

ग्रेगर्स : (दरवाजामा आएर बुँडगलतिर हेदै) लेफ्टीनेन्ट साहब, यहाँ कुखुरा  
पालु भएको छ? अहिले विश्राममा छ, कुनै दिन दिउँसो आएर  
हेर्नु ।

हेदविग : हाम्रो यहाँ…।

एकदल : उसस…। अहिले चुप लाग ।

ग्रेगर्स : हो, मलाई थाहा भयो, तपाईंको यहाँ परेवा पनि छ ।

एकदल : वाह, परेवा हुन के अचम्भको कुरो हो? त्यहाँ हेर, गुँठ लगाएर  
बसेकोछ । जान्दछौ, परेवाले धरतीमा गुँठ लाउँदैन ।

ग्रेगर्स : तपाईंको यहाँ साधारण परेवा के हुन्छ?

एकदल : साधारण परेवा, अरे! हाम्रो यहाँ लोटन परेवा पनि छ, एक जोड़ा  
बच्चा पनि छ । तिमी यहाँ आएर हेर, त्यहाँ भित्तामा पेटी  
देखिन्दैछ ।

ग्रेगर्स : ज्यू, त्यहाँ के छ?

एकदल : खरायो, त्यही सुत्त ।

ग्रेगर्स : वाह, तपाईंकोमा खरायो पनि छ?

एकदल : किन केही शर्त राख्छौ! सुन्दैछौ हजलमार, हाम्रोमा खरायो पनि छ  
सोध्दैछ । तिमी यता हेर, तिमीलाई देखाउँछु । तिमी के भन्छौ,  
छोरो, सामुन्नेवाट अलिक हट् । तिमी यहाँ आऊ, यहाँ । यहाँवाट  
हेर, अब हेर । त्यहाँ सामने टोकरी छ अनि त्यसमा घाँस छ ।

ग्रेगर्स : ज्यू, देख्दैछु । टोकरीमा चरा पनि छ ।

एकदल : हो, चरा!

ग्रेगर्स : हो, चरै त हो ।

हजलमार : चरा त हो तर कुन चरा, बताऊ ।

हेदविग : साधारण चरा होइन!

एकदल : उसस…।

ग्रेगर्स : कोही बेलायती चरा हो!

एकदल : होइन बेलायती चरा होइन, साहब, जंगली हाँस हो ।

ग्रेगर्स : ओ हो, साँचैनै जंगली हाँस हो?

एकदल : ज्यू तपाई भन्दै हुनुहुन्छ, चरा। यो जंगली हाँस हो, असल जंगली हाँस।

हेदविग : यो जंगली हाँस मेरो हो।

ग्रेगर्स : जंगली हाँस हो तर यस्तो ठाउँमा वस्न सक्छ? यसलाई यहाँ कष्ट हुन्छ।

एकदल : होइन, यसको लापी पानीको कुवा छ। जब इच्छा हुन्छ कुवाको पानीमा छपछप खेल्छ।

हजलमार : प्रत्येक दुइ दिनमा कुवामा ताजा पानी हालिन्छ।

गीना : (हजलमारलाई हेंदै) हेर, दरवाजाबाट हिँ जस्तो हावा आउँदैछ। यहाँ वस्न सकिन्दैन।

एकदल : हो! हो! अहिलैनै दरवाजा बन्द गर्दैछु। रात परेपछि जानवरहरूको नीद विगार्न हुँदैन। आऊ, हेदविग धक्का देऊ। (हजलमार र हेदविग धैतोका पन्नाहरू धकेल्छन्) तिमीलाई फेरि कुनै दिन राप्ररी देखाउँछु। (वूढा अंगेटीको नजिक हात भएको कुर्सीमा वस्तुन्) साँचैनै, जंगली हाँस बहुत अचंभ र गरीब चरा हुन्छ।

ग्रेगर्स : तर तपाईले यसलाई कसरी पक्कनु भो?

एकदल : मैले समातिन। यो त शहरको एक सज्जनका दयाले यहाँ आइपुगेको हो।

ग्रेगर्स : (संकोचसित) मेरो पिताजीको दयाले त यहाँ त्याएको होइन।

एकदल : हो हो, तिमीले ठीक भन्नौ, उसैले, तित्रै पिताजीले, हो।

हजलमार : राप्रो भयो, ग्रेगर्स, तिमीले कसरी यस्तो अनुमान लगायौ।

ग्रेगर्स : तिमीले भनेको थियो होइन तिप्रो पिताजीसित ढूलो गुण लागेकोछ। मलाई याद भयो, सायद यो पनि उसैका……

गीना : तर यो जंगली हाँस मि. वर्लबाट पाएको होइन।

एकदल : गीना, यो जंगली हाँस हाकनवर्लको दयाले हामीले पाएको हो। (ग्रेगर्सपटि हेरेर) तिप्रो पिता नावमा थियो। उसले यसमाथि निशाना लगायो। जान्दछौ तिप्रो पिताको नजर राप्रो थिएन।

चराताई चोट लाग्यो तर मरेन।

ग्रेगर्स : ओहो, सायद मामुली चोट लाग्यो होला।

हजलमार : हो, दुइ तीन छराले लाग्यो होला।

हेदविग : पखेटामा लागेकोले यो उड्न सक्दैन।

ग्रेगर्स : चोट लागेर उडेर गएको होला, तल ठोक्किन पुग्यो।

एकदल : (लरखरिएको मोटो आवाजमा) हो हो, के जंगली हाँसले यस्तै त

गर्छ । जति गहिरो जान सकछ जान्छ र तल फेदमा जे जे चीजहरू पाउँछ चुच्चोमा राखेर वस्छ, माथि आउँदै आउँदैन ।

ग्रेगर्स : तर लेप्टीनेन्ट साहब, तपाईंको जंगली हाँस त माथि पौरेर आयो ।

एकदल : यस्तो कुरा होइन, तिम्रो पिताजीको कुकुर अचम्भै चनाखो छ । कुकुर जंगली हाँसको पछि पौरेर गयो र जंगली हाँसलाई पक्रेर त्यायो ।

ग्रेगर्स : (हजलमार पट्टि फर्केर) त्यस पछि जंगली हाँस तिमीले पायो ।

हजलमार : होइन त्यस्तो होइन । तिम्रो पिताजीले पहिले आफ्नोमा राखेको थियो । यसको अवस्था विग्रन्दै गयो । पेटर्सन साहेबले भन्यो—यो वाँच्दैन, हुकुम भए मारी दिऊँ ।

एकदल : (लरखरिएको आवाजमा) हो पेटर्सन, अरे त्यो त वूढो गधा हो ।

हजलमार : (स्वर दवाएर) सम्झायो, यसरी जंगली हाँस हाम्रोमा आयो । पिताजी पेटर्सनलाई चिन्नुहुन्छ । यिनैले जंगली हाँसको कुरा गरेर यहाँ त्याएको हो ।

ग्रेगर्स : यो अल्पो ठाउँमा यो राम्ररी वसेकोछ ।

हजलमार : अब एकदम ठीक छ, मोटो पनि भएकोछ । यत्रो दिन वसेकोले यो सबैसित मिल्न थालेकोछ । उसले आफ्नो पुरानो तरीका भुल्यो, यसैले वाँचेको पनि छ ।

ग्रेगर्स : तिमी ठीक भन्दैछौ । तर यसलाई पानी र खुला आकाश नदेखाउनु । अच्छा, अब म जान्छु, निकै अवेर भयो । तिम्रो पिताजी सुती सक्यो ।

हजलमार : अरे—तिमी उसको चिन्ता नगर ।

ग्रेगर्स : हो, एउटा कुग सुन, तिमीले भन्दैथ्यो तिम्रोमा किरायको कमरा छ । तिमीलाई त्यसको जरूरत छैन?

हजलमार : किन सोच्दैछसु, कसैलाई खाँचो छ ।

ग्रेगर्स : जगह त मलाई पनि चाहिन्छ ।

हजलमार : तिमीलाई?

गीना : के भाइ साहब, तपाईंलाई आफ्नै लागी कमरा चाहियो?

ग्रेगर्स : म कमरा पाउन सक्छु? पाए, भोलि विहानै यहाँ आउने थिएँ ।

हजलमार : किन हुँदैन, खुशीसित ।

गीना : होइन, कमरा अलिक सानो पनि छ, उज्यालो पनि छैन अनि…

ग्रेगर्स : तपाईं त्यसको परवाह नगर्नुहोस् ।

हजलमार : मेरो विचारमा कमसग त एकदमै राम्रो छ, सबै सुविधा भएको ।

गीना : तर त्यसको तम्भो कमराको तम्भो तत्त्वामा जो विवित्र वस्तु वस्थँ ।

ग्रेगर्स : को हो तिनीहरू ।

गीना : एक त यता उता टयुसन पढ़ाएर गुजारा गर्छ ।

हजलमार : मिस्टर मौलविक, उसले त अब डिग्री प्राप्त गरिसक्यो ।

गीना : अर्कोंको नाम हो रेलिङ, उ डाक्टर हो ।

ग्रेगर्स : रेलिङ उसलाई त सायद म चिन्नु । मेरो विचारमा उसले होयदालमाने प्रेक्टीस गर्छ, होइन ।

गीना : दुवै केही कामको छैन । साँझ परेपछि कहाँ जान्छन्, कहिले फर्किन्छ कहिले त्यस्तै हालतमा ।

ग्रेगर्स : केही छैन, गुजारा भइहाल्छ । मेरो विचारमा म पनि जंगली हाँस जस्तै नयाँ जगहमा रमाउन लागौ ।

गीना : हतार के छ खोलि कुरा गराँ ।

ग्रेगर्स : (गीनालाई सम्बोधन गर्दै) यस्तो लाग्छ तपाईं आफ्नो घरमा मलाई कमरा दिन चाहनुहुन्न ।

गीना : हे राम, कसरी यस्तो कुरा विचार्नु भयो ।

हजलमार : साँच्चैनै, गीना तिमी कस्तो कुरा गर्दैछौ (ग्रेगर्स पटि फर्केर) तिमी भन, अहिले केही दिन शहरमै बस्न चाहन्छौ ?

ग्रेगर्स : (ओभरकोट लाउँदै) हो, शहरमै बस्ने विचार छ ।

हजलमार : आफ्नो घरमा पिताजीको साथ बस्दैनौ ? किन, के गर्ने विचार छ ।

ग्रेगर्स : यहीने निश्चय गरेको भए फेरि कठिन किन, तर आफ्नो दुर्भाग्यलाई के भनुँ । मेरो जन्म त्यो परिवारमा भयो । त्यो सम्बन्ध भन्दा दुर्भाग्य अरू के हुनसक्छ ?

हजलमार : मेरो नजरमा त यस्तो केही लाग्दैन ।

ग्रेगर्स : (धरथराउँदै) –यदि यस पुरिवारसित सम्बन्धित मेरो स्थानमा अरू कोही भए, म कहिले पनि उसको अनुहार हेर्ने थिइन । दुर्भाग्यले यस परिवारमा जन्म लिएर, यस परिवारको नाम पाएर ।

हजलमार : (हाँसेर) –तिमी ग्रेगर्स वर्ल वन्न चाहैदैनौ भने, के वन्न चाहन्छौ ?

ग्रेगर्स : मेरो बशमा भए, आफै बदली गर्नु सक्ने भए म शिकारी कुकुर भएर बस्तु सन्तुष्ट मान्ने थिएँ ।

गीना : कुकुर !

हेदविग : (झिझट मान्दै) हाय, होइन !

ग्रेगर्स : हो, खुब तेज शिकारी कुकुर बनेर औ दुबुल्की मारेर पानीको तहवाट जंगली हाँस समातेर ल्याउयें । जगंती हाँस तहको मैता

कुचैला तथा लेऊमा चुच्चो दवाएर डुबुल्की मार्छ। म शिकारी  
कुकुर भेर उसलाई समातेर ल्याउँये।

हजलमार : ग्रेगर्स, तिमी के भन्दैछौ, तिम्रो कुराको अर्थ बुझिन।

ग्रेगर्स : हो बुझदैनौ! म आफैलाई थाहा छ: मेरो कुराको मतलब राम्रो  
हैन। हुन्छ त भोलि विहान म त्यो कमरामा आउँतु। (गीनापट्टि  
हेँदै) मेरो कारणले तिमीलाई केही दुःख त हुँदैन। मेरो सब काम  
म आफै गार्छु। (हजलमारलाई सम्पोधन गर्दै) अच्छा, शेष कुरा  
भोलि गार्छु। नमस्ते। (गीनापट्टि शिर झुकाउँछ औ हेदविग पट्टि  
पनि) नमस्ते!

गीना : नमस्ते।

हेदविग : नमस्ते।

हजलमार : (ममवत्ति जलाउँदै) पर्ख, सिंडीमा अँयारो होला, उज्यालो वनाँऊ  
(हजलमार र ग्रेगर्स सिंदिपट्टिको दरवाजावाट निस्कन्छन्)

गीना : (हातको सिलाई काखमा राखेर शुन्यतामा हेँदै) हाँस उठदो विचार,  
कुकुर बत्रे कल्पना!

हेदविग : होइन, यो कुरा होइन, आमा म वताँऊ। वास्तवमा उसको अर्के  
थियो।

गीना : अरू के मतलब हुन्छ?

हेदविग : यो त मलाई थाहा भएन तर उ अचम्भको कुरा गर्दैथ्यो। भन्तु त  
केही कुस भन्यो तर उसको मतलब अर्के थियो।

गीना : तिमीलाई चर्त्तों लायो? हो केही अचम्भको ढंग थियो।

हजलमार : (फर्केपछि) सिंडीमा अहिलेसम्बत्ति बलिरहेको थियो (ममवत्ति  
निभाएर एकापट्टि राख्छ) खैर अब त केही न केही खानेकुरा  
पाइन्छ (मखन रोटी खान्छु) अच्छा गीना, मेरो कुरा सुन। यदि  
समझदारीले काम लियौ भने

गीना : के मतलब, कसरी समझदारीसित काम लिनु?

हजलमार : हेर, भाग्यले गर्दा कमसेकम कमरा त किरायमा उठ्यो। औ  
किरायादार पनि—ग्रेगर्स आफ्नो पुरानो मित्र हो।

गीना : राम्रो भयो। म के भनुँ, यो मामला म बुझन सकित्तन।

हेदविग : होइन आमा, यो एकदमै राम्रो हुन्छ।

हजलमार : तिमीले पनि बुझन सक्तैनौ। दस मिनट अधि किरायादार नपाँउदा  
चिन्तित थियौ अनि अहिले कमरा किरायमा दिन चाँहदैनौ।

गीना : मैले कमरा किरायमा नदिनु भनेर कहिले भने? तर उसलाई कसरी  
राख्नु। अर्कोकुनै मानिस हुनसक्तैन? तिमी सोच्दैनौ उसको

पिताले के भन्छ।

हजलमार : वर्ल साहव, हाम्रो काममा उसको दखल किन?

गीना : बाबु छोरामा झगड़ा भएको स्पष्ट देखिन्दैछ। छोरा घर बाबु दुवै छोडन चाहन्छ। उसित हुँदैन।

हजलमार : अच्छा मानिलेइ, यही कुरा भए फेरि...।

गीना : यस्तो अवस्थामा उसको बाबुलाई शंका छुन्छ कि तिमीले उसलाई भड़काएको हो भनेर।

हजलमार : उसले शंका गर्छ भने गरोस्। म मान्छु वर्ल साहेबले मेरो लागी धेरै कुरो गरिदिएको छ। मैतै ढूलो गुण मानेकोछु। तर यसको अर्थ यो होइन कि हर काममा म उसको अनुमति लिँऊँ।

गीना : तर तिमी पिताजीको कुरा पनि विचार गर। उसलाई नोक्सान हुन सक्छु। दफतरमा उसलाई अलि अलि भए पनि काम दिन्छ। सो पाँउदैन। जति पैसा हुन्छ त्यो पनि पाँउदैन।

हजलमार : म चाहन्छु यो झगड़ा खत्म होस्। तिमीलाई थाहा छैन उनीहरू पिताजीसित कस्तो दुर्व्यवहार गर्छन्। म जस्तो मानिसको लागो के यो अपमानजनक होइन? म जान्दछु यसरी अब चल्दैन भनेर। (रोटी अर्को दुक्का लिएर मखन लाँउछ) मेरो जीवन को एउटा लक्ष्य छ अनि म त्यो पूरा गर्न चाहन्छु।

हेदविग : हो पापा, जस्तर पूरा गर्नुपर्छ।

हजलमार : (शेर दवाएर) म भन्दैछु, आफ्नो लक्ष्य पूरा गर्नेछु। समय आँउछ, जब, जब, यसैले कमरा किरायमा गएको राम्रो। चसो भए म आफ्नो खुद्दामा उभिन सक्छु। जसको जीवनमा आपनो लक्ष्य छ, उ अरु माधि निर्भर गर्न असल होइन। (वूङ्गेको चौकीको नजिकमा गएर उभिन्छ र द्रवित शोरमा भन्छ।) मेरो अभागी पिता, विश्वास राख, तिम्रो छोरोले तिम्रो बुढेस्कालको बोझ सम्हाल सक्छ। तिमीलाई सहारा दिनुसक्छ। कमसेकम यति सामर्थ्य उसमा छ। एक दिन दुनियाँले देखेछ। (गीना पट्टि-हेरेर) के तिम्रो ममाथि भरोसा छैन?

गीना : (चौकीवाट उट्टै) किन छैन, मलाई त पूरा विश्वास छ। तर पहिले (बूङ्गेलाई संकेत गर्दै) उसलाई उठाएर ओछानमा लैजाऊँ।

हजलमार : हो, हो, ठीक भन्यो, आज सहायता गर।

दुवै मिलेर सावधानीसित सुतिरहेको बूङ्गेलाई उठाउने कोशिश गर्छन्।

## तेस्मो दृश्य

[ भोलिपल्ट प्रातःकाल । हजलमार एकदलको स्टडियोमा । स्टुडियोको ढालिएको छानामा ढूलो खिरकीवाट नितो पर्दा हटाएकोछ । खिरकीवाट विहानको धाम आइरहेकोछ । हजलमार टेवलमा वसेर एउटा फोटोग्राफ ब्रशले सुधार्दैछ । उसको सामने अरू पनि फोटोग्राफहरू राखिएकोछ । केही क्षण पछि सिँढीको दरवाजावाट गीना प्रवेश गर्दै । गीना बजारवाट फर्केकी छ । उसको शिरमा टोपी र कुममा सानो वस्त्र छ । उसको हाथमा बजार गर्ने टोकरी झुण्डिएकोछ । टोकरी छोपिएकोछ । ]

हजलमार : गीना फकर्यौं पनि?

गीना : हो, आज त मेरो धेरै काम छ ।

झोलांगो एउटा चौकीमा राखेर टोपी र कुमको वस्त्र उतार्न थाल्छे ।

हजलमार : ग्रेगर्सको वाट भएर आयौ, ठीक ठाक त होला, होइन ।

गीना : हो गएकी थिएँ । अच्छा तमासा गरी राखेको उसले । आउनेसाथै कमरामा सब गड्बड गरिदियो ।

हजलमार : किन के गरि दियो?

गीना : तिप्रो सामुन्ने भनेको थियो उसले काम सबै म आफै गर्नु भनेर । आउनसाथै कमरा गरम गर्नलाई अँगेटी सल्कायो, कमरामा धुँयै धुँवा छ, दुर्गन्ध आउन लागेकोछ ।

हजलमार : मेरो कसम ।

गीना : त्यो माथि अरू तमासा गर्ख्यो । धुवाँले उकुस-मुकुस भएपछि, अँगेटी निभाउन थाल्यो । बाल्टी उठाएर अँगेटीमा प्याँकीदियो जसले गर्दा पुरा कमरामा खराबी र कोइलाको मैलाले भरियो ।

हजलमार : के यस्तो समस्या!

गीना : मैले चौकीदारनीलाई बोलाएर कमरा धुनु लगाएकोछु । दिउँसो सुकेर मात्र वस्त लायकको हुन्छ, सुंगुर हो त्यो ।

हजलमार : अहिले को गर्दैछ त्यो ?

गीना : भन्दैथ्यो, धुम्नु बाहिर एक किन जान्छु ।

हजलमार : निर्मी बजार गाणपाठि म पनि एक छिन उसकोमा गएको थिएँ ।

गीना : हो भन्दैय्यो । तिमीले दिउँसो उसलाई यहाँ खानु बोलाएकोछौ ।

हजलमार : हो अलिकति, केही गरौं । जान्दछौ आज उसको पहिलो दिन हो ।  
यति त गर्ने पर्छ । घरमा तिप्रो केही त होला ।

गीना : अहिले हेर्षु, के हुन सकछ ।

हजलमार : हेर, खानेकुरो कम्पि नबनाऊ । मेरो विचारमा रेलिड र मौलविक  
पनि आउँछ होला । रेलिडलाई सिंढीमा भेटेकों थिएँ, भत्रै पर्ख्यो ।

गीना : दुवैले यहाँ खान्छ ?

हजलमार : भगवानले भला गरोस, के फरक पर्छ । जहाँ दुइ जनाको खाना  
वनिन्छ, त्यहाँ तीन वा चार जनाले खाँदा केही फरक पर्दैन ।

बूदा एकदल आपनो कमराको खिरकी खोलेर स्टुडियो तिर  
हेर्छ ।

एकदल : हजलमार, एक छिन सुन (गीनालाई देखेर) ओहो ।

गीना : पिताजी, तपाईलाई केही चाहिन्छ ?

एकदल : होइन, होइन, केही होइन (आफ्नो कमरामा फर्कन्छ ।)

गीना : (झोलोंगो उठाएर हजलमार पट्टि हेले) अलिक याद गर, यिनी  
वाहिर जान्छ कि ।

हजलमार : हो म ध्यान राख्छु । गीना, सुन, मेरो विचारमा हेरिड माछाको  
अलिक सलाद बनाऊ, मजा आउँछ । मलाई थस्तो लाग्योकि हिज  
राती रेलिड, र मौलविक त्यो सलादको खुब कुरा गर्दैय्यो ।

गीना : हेरिंग माछाको सलाद बनाउन केही समय लाग्छ यो विचामा  
उनीहरू आइपुगो ।

हजलमार : होइन, किन छिटो आउँछ तिमी आरामसित बनाऊ ।

गीना : ठीक छ, भइहाल्छ । तब सम्म तिमीले पनि केही काम गर ।

हजलमार : देख्दैनो, विहानदेखि गर्दैछु । जति हुनसक्छ गर्दैछु ।

गीना : हो, यो काम तिमी गरेरनै छोड़छौ ।

गीना झोलोंगो लिएर भान्साघरमा जान्छे । हजलमार इच्छा  
नगरीकन केही काम गर्न लाग्छ ।

एकदल : (बूढो खिरकी खोलेर फेरि हेठी) स्टुडियोको चारैपट्टि हेरेर दविएको  
स्वरमा सोध्छ तिप्रो काम पुरा भयो ?

हजलमार : म यी चित्रहरू बनाउदैछु ।

एकदल : अच्छा, अच्छा ठीक छ । तिमीलाई अहिले फुर्सद नभए, राख ।

बूढा खिरकी खुला छोड़ेर फर्कन्छ । हजलमार केही बेर मैन  
भावले काम गर्न ला छ औ फेरि टेबलमा ब्रश राखेर  
दरवाजा पट्टि जान्छ ।

हजलमार : के गर्नु हुँदैछ पिताजी ?

एकदल : (भिन्नवाट बूढोको खिन्न स्वर सुनिन्छ) तिमीलाई फुर्सद छैन भने मलाई पनि छैन ।

हजलमार : एकदमै राम्रो, ठीक छ (हजलमार फेरि काम गर्न लाग्छ) । केही क्षणपछि बूढो फेरि कमरामा आउँछ)

एकदल : हुँ, सुन हजलमार म त्यसै वसिरहेको थिएँ ।

हजलमार : मैले सम्झेको थिएँ, तपाईं लेखदै हुनु हुन्छ ।

एकदल : उनको काम जतासुकै जावस् । दिन दुइ दिनमा उसको के विग्रन्छ, उसको कुन ज्यान निस्कन्छ ?

हजलमार : केही होइन, के हुन्छ, तपाईं उसको नोकर त होइन ।

एकदल : हो, मैले तिमीलाई त्यो कुरा भनेको थिएँ, त्यो गर्नुपर्छ ।

हजलमार : हो याद छ, उता जानुहुन्छ म खिरकी खोती दिँजँ ?

एकदल : सोच्चैठो, गरी त हाल्दैन ?

हजलमार : (उठेर) राम्रो हुन्छ, काम सकौ ।

एकदल : हो भोलि विहानसम्मा तयार हुनुपर्छ । हामीले यही ठीक गरेकाहौं ।

हजलमार : हो, भोलि सम्ममा हुनुपर्छ ।

बूढो र हजलमार एक एकवटा खिरकी भित्तमा ठेल्हन् । बुँगल को छानाको खिरकीवाट घाम आएको देखिन्छ । केही परेवा यता उता उडेको देखिन्छ केही कुरर कुरर गर्दै घरका धुरीमा छन् । घरि-घरि कुखुराको आवाज सुनिन्छ एक कुनावाट ।

हजलमार : लिनुहोस पिताजी, खोली दिएँ, तपाईं शुरू गर्न सक्नु हुन्छ ।

एकदल : (भित्र पस्तै) तिमी आँउदैनो ?

हजलमार : म के बताऊँ, मेरो विचार थियो (भान्सा घर को दरवाजामा उभएकी गीनालाई देख्छ) । मलाई अहिले फूसंद छैन । मलाई काम पुरा गर्नुह । तर म यसलाई ढंगसित लगाउँछु ।

उसले एउटा डोरी तानेर बुँगल मा पर्दा झार्छ । पर्दाको माथिल्लो भागमा माछा मार्ने जाली छ, तल्लो भागमा नावको पुरानो पालको टुक्रा लगाएकोछ । पर्दा झार्दा बुँगलफो भूँझ देखिन्दैन । लिनुहोस भयो, अब म केही बेर बसेर काम गर्न ।

गीना : बूढो त्यहाँ गएर फेरि उल्टा पुल्टा गर्दैछ ।

हजलमार : तब फेरि के चाहन्छौ, रक्सी दोकानमा गाएर रक्सी पिउन दिन

(चौकीमा वसेर) किन, केही भन्न चाहन्छौ? के हेर्दै छौ?

गीना : केही होइन, भन भोजन यहाँ टेवलमानै लगाऊँ।

हजलमार : हो अनि के? यहाँ को ठूलो मान्छे फोटो खिँच्न आउदैछ र यहाँ जगह हुँदैन।

गीना : हो, यस्तै केही आशा छ। बस, उही जोडी आउनेवाला छ, जसको विहे भएको छ। एक साथ फोटो बनाउन चाहन्छ।

हजलमार : उसलाई के यस्तो समस्या आइलाग्यो! उनीहरू अरू कुनै दिन आउन सक्दैन।

गीना : के अप्यारो छ। उनीहरूलाई बाह वजे पछि आउनु भनेकोछु। तिमी त्यस समय सुतिरहे को हुनेछौ।

हजलमार : यो एकदमै राम्रो गर्स्यौ, भोजन यही वसेर गर्छौ।

गीना : बस ठीक छ, अहिलैनै टेवल लगाउने के आवश्यकता छ। पुरा समय छ, तिमी काम गर।

हजलमार : तिमी देख्नैनौ, म जब टेवलमा काम गर्ने मौका पाउँछु, कहिले चुकाउदिन।

गीना : काम भइ हाले राम्रो हुन्छ, तिमीलाई फुर्सद हुन्छ (भान्सा घरमा जाँदा एकछिन रोकिन्छ)

एकदल : (बुँझलमा जालको पर्दाको पछि उभिएर) हजलमार!

हजलमार : ज्यू, के भो?

एकदल : के बताऊँ, पानीको भाँडा त हटाउनैपछ।

हजलमार : ज्यू हो, यो त मैले पहिलैनै भनेको थिएँ।

एकदल : ओ हो, (वूढो दरवाजावाट पर हट्टै)

हजलमार केही बेर शिर झुकाएर काम गरी रहन्छ। उसको आँखा बुँझल पट्ठि माथि उठेको हुन्छ। उनी कुर्सीबाट उठन लाग्दा भान्सा घरबाट हेदविग आउँछे। छोरीलाई देखी हजलमार फेरि चौकीमा बस्त्त।

हजलमार : किन के भो?

हेदविग : केही होइन, त्यसै। तपाईंकोमा आएकी!

हजलमार : (अलिक दिक्क मान्दै) किन, यहाँ हेर्ने के छ? आमाले मलाई जाँच्न पठाएको?

हेदविग : होइन, एकदमै होइन।

हजलमार : तिम्रो आमा भान्सा घरमा के गर्दैछे?

हेदविग : आमा हेरिंगको सलाद बनाउदैछे (टेवलको छेउमा नजिक आएर) पापा मलाई भन्नुहोस् म पनि केही गर्नै।

हजलमार : होइन होइन, काम मलाईने गर्नुपर्छ । सबै काम मैले गर्नुपर्छ । जब सम्म मेरो शरीरमा शक्ति छ, म गर्छ नै । मलाई सहायता को कुनै जस्तरत छैन । वस् मेरो हात खुट्टा चलिरहोस् मै सब कुरो गर्छु ।

हेदविग : पापा, के भन्दै हुनुहुन्छ, कस्तो उल्टा कुरा गर्दै हुनुहुन्छ (हेदविग कमरामा एक चक्कर लगाएर बुँगल पट्ठि दरवाजामा उभिएर उता हेछे)

हजलमार : पिताजी त्यहाँ के गर्दै हुनुहुन्छ?

हेदविग : पानीको भाँडा भएसम्म नयाँ बाटो बनाएको जस्तो लाग्यो ।

हजलमार : उनी एकलैते बनाउन सक्तैन । यो पनि एउटा समस्या, म वसेरैनै यो एक काम गर्नु पर्नै औ…

हेदविग : (पिताको छेउमा आँउछे) पापा, ब्रश मलाई दिनुहोस् । यो त म पनि गर्न सक्छु, गर्न सक्छु होइन?

हजलमार : व्यर्थको कुरा गर्दैछौ, तिप्रो आँखा दुख्न थाल्छ ।

हेदविग : आँखा दुख्नैन, ब्रश मलाई दिनुहोस् ।

हजलमार : (उभिन्छ) अच्छा, मलाई मिनट दुइ मिनट भन्दा बेसी लादैन ।

हेदविग : ऊ, यति कामले आँखालाई के हुन्छ? (पिता-वाट-ब्रश लिन्छ), अच्छा त (टेवलमा बस्छे) म यस फोटोजस्तै बनाइदिन्छु ।

हजलमार : तर आँखालाई थकाउनु हुँदैन । सुन्दैछस् । हेर मैले केही भनेको छुइन । तिमी आफै काम गर्दैछौ । जान्दछौ!

हेदविग : (काममा ध्यान दिंदै) हो हो जान्दछु ।

हजलमार : श्यावास, बडो होशियार केटी छ । म अहिले आँउदैछु, मिनट दुइ मिनटमा ।

उ निहुरेर जालको मुनिवाट बुँगल जान्छ । हेदविग तन्यथापूर्वक काम गरी रह्न्छे । हजलमार र बूढो बातचित गरेको सुनिन्छ ।

हजलमार : (जालपट्ठि अधि सरेर) मलाई चिम्चा दिन्छौ आल्मरीमा छ । छिन पनि देऊ (घुमेर बुँगल पट्ठि हेहे)। पिताजी पर्खनु होस् म बताउछु । मेरो मतलब हो… (हेदविग औजारहरू ल्याएर पितालाई दिन्छे) श्यावास छोरी, हैस्यो तिमीले, राम्रो भो म आएको ।

बुँगलमा जान्छ । बुँगलबाट ठाकठुगको आवाज औ बातचित गरेको आवाज सुनिन्छ । हेदविग उभिएर पिताजी लाई हेहे । केही क्षणपछि बाहिरको धैलोमा कसैले खटखटाउछ । हेदविगने त्यसपट्ठि उति ध्यान दिदैन ।

ग्रेगर्स : (सिंडीको दरवाजावाट भित्र आएर पलभर मौन भएर उभिरहन्छ । उसले टोपी र ओवरकोट लाएको छैन । अलिक खोकेको जस्तो गर्छ) अहम ।

हेदविग : (अर्को पटि फर्केर) नमस्ते, आउनोस् आउनोस् ।

ग्रेगर्स : धन्यवाद! (बुँगलमा हेले) के भित्रकाम लाग्दैछ, बढाई काम गर्दैछ?

हेदविग : होइन, पापा र पिताजी हुनुहुन्छ । तपाईं बस्नुहोस् म बोलाउँछु ।

ग्रेगर्स : होइन, के आवश्यकता छैन । उनीहरूलाई काम गर्न देऊ । (सोफामा वस्थ)

हेदविग : यहाँ यत्रो विघ्न सामानहरू फिजिएकोछ, राम्रो देखिन्दैन (टिवलमा फोटोग्राफहरू सम्हाल्न लाग्छे ।)

ग्रेगर्स : रहन देऊ, केही बात छैन । के यी चित्रहरू पुरा गर्नुछ?

हेदविग : हो, केही काम बाँकी छ । म पिताजी को साथ काम गर्दैछु ।

ग्रेगर्स : तिमी आपनो काम गर । म रोकिदैन ।

हेदविग : होइन, बाधा के हो?

फेरि ब्रश लिएर काममा ध्यान दिन थाल्छे । ग्रेगर्स मौन केटीपटि ध्यानपूर्वक हेर्छ ।

ग्रेगर्स : जंगली हाँस राती राम्रै बस्यो?

हेदविग : ज्यू, धन्यवाद । मेरो विचारमा राम्रै बस्यो ।

ग्रेगर्स : (बुँगल पाढै हेरेर) अब दिउँसो यो जगह एकदमै अर्को लाग्दैछ । चाँदनी रातमा त्यति स्पष्ट देखिएको थिएन ।

हेदविग : ज्यू, कहिले कस्तो देखिन्छ अनि कहिले एकदमै फरक । विहान यस्तै हुन्छ, साँझमा फेरि अर्को । बखारको समयमा हेर्नुभो भने अनुमान गर्न सक्नु हुन्न घाममा कस्तो देखिन्छ ।

ग्रेगर्स : अच्छा तिमीले यो ध्यानपूर्वक हेर्स्यौ?

हेदविग : ज्यू, म त हेरिहन्छु ।

ग्रेगर्स : तिमी पनि जँगली हाँसको हेर्चाह गर्छै? तिमीलाई जँगली हाँस मन पर्छ?

हेदविग : ज्यू, जब म उसको छेउमा जान्छु तब त्यसलाई प्यारो गर्नु ।

ग्रेगर्स : तर तिमीलाई कमनै अवसर मिल्छ होइन! स्कूल पनि त जान्छै होइन?

हेदविग : होइन, अब मा स्कूल जाँदिन । पिताजी भन्नुहुन्छ पढ़ा मेरो आँखा विग्रन्छ ।

ग्रेगर्स : कुरा यो हो, त्यसो भए स्वयं उसैले तिमालाई पढ़ेर सुनाउछ होता।

हेदविग : कति चोटि पढ़ेर सुनाउछ भन्यो तर अहिलेसम्म उसलाई समय भएको छैन।

ग्रेगर्स : तिमीलाई सहायता गर्ने अरु कोही छैन?

हेदविग : ज्यू मि. मौलाविक छ, तर उ सँधैनै... यस्तै रहन्छ के भन्छ...

ग्रेगर्स : तिप्रो मतलब हो, ठीकसित ध्यान दिदैन?

हेदविग : ज्यू मतलब यही हो।

ग्रेगर्स : म सम्झन्नु, त्यसो भए तिमीलाई खुव फुर्सद होला। मलाई लाग्छ यहाँ तिमीहरूको आफ्नै दुनियाँ छ, होइन!

हेदविग : ज्यू, यहाँ हाम्रो विचित्र विचित्रका बस्तुहरू छन्।

ग्रेगर्स : अच्छा, यस्तो छ?

हेदविग : ज्यू ठूलूला आलमारीमा धेरै पुस्तकहरू छन्। धेरै पुस्तकमा चित्रहरू पनि छन्।

ग्रेगर्स : यो कुरा हो?

हेदविग : एउटा ठूलो पुरानो टेबल छ। त्यसमा धेरै खाना र दरवाजाहरू छन्। एउटा ठूलो घडि पनि छ। त्यसमा घण्टा बज्छ र अंक देखिन्छ। तर घडी अहिले बन्द छ।

ग्रेगर्स : घडीमा समय पनि अल्जिएको छ? यस बाहेक जंगली हाँस पनि त छ।

हेदविग : ज्यू, चित्र बनाउने रंगको एउटा ठूलो बाकस पनि त छ। अरु पनि कति चीजहरू र धेरै पुस्तकहरू पनि छन्।

ग्रेगर्स : पुस्तक पढ्नु तिमीलाई मन पर्छ?

हेदविग : ज्यू, पढ्नु मलाई मन पर्छ। धेरै पुस्तकहरू अंग्रेजीमा छन्, म अङ्ग्रेजी बुझादिन। ती पुस्तकहरूको चित्रहरू हेर्छ। एउटा ठूलो पुस्तक छ। उसको नाम छ 'लन्दन को इतिहास'। हेरीसनले लेखेको हो। सय वर्ष पुरानो पुस्तक हो। त्यसमा धेरै चित्रहरू छन्। पुस्तकको शुरूमा 'पृत्यु' को चित्र छ। त्यस चित्रमा एउटी युवती छ। उसको हातमा बालुवा घडी छ। मलाई त्यो चित्र मन पर्दैन। अरु पनि चित्रहरू छन्—महलहरू, गीर्जा, बजार र समुद्रमा हिड्ने ठूला-ठूला जहाजहरू।

ग्रेगर्स : अब ये बताऊ, तिमीहरूको यी चित्र बस्तुहरू कसरी आए?

हेदविग : ज्यू यहाँ अघि एकजना बूढा जहाजको कप्तान बस्थ्यो। उसले धेरै चीजहरू घरमा ल्याउँथ्यो। मानिसहरूले उसलाई हालैण्डको

‘उडन्ते’ भन्ये। किन भन्ये यस्तो, उ होलैण्डको त थिएन।

ग्रेगर्स : अच्छा, उ होलैण्डको थिएन?

हेदविग : थिएन, फेरि एक दिन उ फर्केन, कहिले पनि, उसको सबै चीज यही हो।

ग्रेगर्स : अच्छा, यो वताऊ, तिमी यहाँ घरमा बसेर धेरै बस्तुहरूको चित्र हेहेँ। जुन चित्रहरू हेहेँ ती चित्रहरू संसारमा स्वयं हेर्ने इच्छा हुँदैन।

हेदविग : ‘होइन, मलाई कहीं जाने इच्छा छैन। आफ्नो घरमै बसेर आमा र पापा को भदत गर्नु।

ग्रेगर्स : फोटो बनाउनमा।

हेदविग : होइन, खाली फोटो होइन। अख पनि काम गर्नु। अंग्रेजी पुस्तकहरूमा भएका चित्रहरू जस्तै बनाउन र सिक्न मलाई ठूलो इच्छा छ।

ग्रेगर्स : अच्छा, तिम्रो इच्छा पापालाई भन्यौ। उसले के भन्यो।

हेदविग : पापाले यो मनपराँउदैनन्। थाहा छैन उनलाई किन यो मनपर्दैन। हेर्नुहोस् बडो विचित्रको कुरा गर्नन्। मलाई झोलोंगो र चटाइ बुन्रे काम सिक्नुपर्छ भन्दैछन्। के काम नलाग्ने कुरो हो। म त यसबाट केही फायदा दैखिन।

ग्रेगर्स : मलाई पनि केही फायदा हुन्छ जस्तो लागेन।

हेदविग : तर पापाको कुरा माने एउठा लाभ हुनसक्छ। मैले झोलोंगो बनाउन सिक्ने भने जंगली हाँसको लागी त्यसै झोलोंगो आइहाल्छ।

ग्रेगर्स : हो, तिमीले ठीक भन्यौ। तिम्री चाहन्छौ, तिम्रो जंगली हाँस सुखी रहोस, ठीक हो।

हेदविग : ज्यू हो, जंगली हाँस मेरो हो।

ग्रेगर्स : हो, मलाई थाहा छ।

हेदविग : जंगली हाँस मेरै हो, तर पापा र पिताजी चाहन्छन् जंगली हाँसलाई आफ्नै बनाउन।

ग्रेगर्स : अच्छा, यही बात हो, के उनीहरू पनि जंगली हाँसलाई प्यारो गर्नन्।

हेदविग : उनीहरू यसको हेर्चाह गर्नन्। उनीहरूले यसको लागी बस्ने ठाउँ बनाउछन् र यस्तै...

ग्रेगर्स : मैले बुझें, सबैले जंगली हाँसलाई खुब याद गर्नन्।

हेदविग : ज्यू हो, त्यो असली जंगली हाँस हो, पानीमा बस्ने। विचरा यहाँ विलकुल एक्लो छ। यहाँ उसको कोही साथी छैन।

ग्रेगर्स : तिमीले ठीक भन्यो, तिप्रो खरायोको जस्तो उसको भाइ वहिनी पनि त छैन।

हेदविग : विचारा, एकदमै एकलो छ। कुखुराहरू कतिको चिडनाहरू पनि थिए। जंगली हाँस यति टाङ्गोबाट आएको एकलो छ। कति विचित्र पक्षीहरू जंगलबाट आएका छन्। कहाँबाट आयो कसैलाई थाहा छैन।

ग्रेगर्स : हो, विचारा अथाह गहराइसम्म डुवेर निस्केको हो।

हेदविग : (सहसा ग्रेगर्सको आँखा हेरेर मुस्कुराउँछे र सोध्ये) तपाईंले अथाह गहराईसम्म किन भन्नु भयो।

ग्रेगर्स : किन के भन्नु पर्यो?

हेदविग : तपाइले 'समुद्र तल सम्म' भन्न सक्नु हुन्थ्यो।

ग्रेगर्स : 'अथाह गहिराइ' सम्मको अर्थ पनि त त्यही हो।

हेदविग : कसैले 'अथाह गहिराइ' सम्म भने मलाई विचित्र लाग्छ।

ग्रेगर्स : किन, यस्तो किन!

हेदविग : के कारण बताऊँ! मेरो मूर्खता सम्झनुहोस्।

ग्रेगर्स : होइन, यो मूर्खता होइन। बताऊँ तिमी किन हाँस्दैछौ।

हेदविग : कारण यो हुन सक्छ कि जब म सोच्च लाग्छु तब सहसा एकदम यस्तो लाग्छ कि सब कुछ, यो पुरा कमरा औ जति चीज यहाँ छ सबै अथाह गहराइमा जान्छ। तर यसको अर्थ केही पनि हुँदैन।

ग्रेगर्स : होइन, यो भन्न सकिन्दैन।

हेदविग : अच्छा, तर यो त कमरा त हो।

ग्रेगर्स : (केटी पढि विशेष ध्यान दिएर) यो तिमी पक्का भन्न सक्छौ।

हेदविग : (छक्क परेर) के निश्चयसित, यो कमरा हो भनेर।

ग्रेगर्स : हो, यो तिमी निश्चय भन्न सक्छौ।

हेदविग विस्मयसित मौन रहन्छे, मुख खोलेर ग्रेगर्सपटि हेरिरहन्छ। गीना भान्ताघरबाट आएर टेबलमा भोजन राख्ने व्यवस्था गर्छे।

ग्रेगर्स : (गीनाप्रति सम्मान जनाउन उभिन्छ)–क्षमा गर्नुहोस, म निकै छिटो आएँ।

गीना : होइन, केही छैन। तपाईंको कमरा राम्रो छैन, यहाँ बस्नुहोस।

भोजन पनि दुइचार मिनटमा तयार भइहाल्छ, हेदविग टेवल सफा गर। हेदविग र गीना टेबलका चीजबीजहरू मिलाउन लाग्छन् औ भोजनको लागी ठाउँ बनाउँछन्। ग्रेगर्स हातभएको चौकीमा बसेर

अल्वमका पत्राहरु पलटाउन लाग्छन्। उनीहरु आपस्तमा कुरा  
पनि गर्छन्।

ग्रेगर्स : भाउज्यू सुनेको छु, तपाईं पनि फोटोग्राफ रिटच गर्नु हुन्छ।

गीना : के भन्नु भो, मैले तपाईंको अभिप्रायः बुझिन।

ग्रेगर्स : मेरो अभिप्राय हो कि हजलमार फोटोग्राफी गर्छ। यो काममा  
उसलाई धेरै सहायता मिल्छ होला।

हेदविग : आमाले त फोटो पनि खिँच्छे।

गीना : हो, म फोटो पनि खिँच्छु, सक्छु। मैले यो काम सिकेकी छु।

ग्रेगर्स : तय त मेरो विचारमा यो धन्धा तपाईंनै चलाउनुहुन्छ?

गीना : हो, जब उसलाई फुर्सद हुँदैन तब म नै...।

ग्रेगर्स : म सम्झान्छु, उसको पिताजीलाई हेर्चाह गर्ने धेरै काम रहन्छ  
होला।

गीना : हो, उ जस्तो मान्छे, दिन भरीनै मानिसहरूलाई राखेर उनीहरुको  
फोटो लिने झन्झटमा बसिरहन्छ।

ग्रेगर्स : तपाईं ठीक भन्नुहुन्छ, तर पनि उसले यो धन्धा गर्दैछ त।

गीना : भाइ साहब, तपाईंलाई थाहा छैन, यो साधारण फोटोग्राफर  
होइन।

ग्रेगर्स : ठीक हो, मान्छु तर (वुँडिगलमा बन्दुक पड़केको आवाज सुनिन्छ,  
ग्रेगर्स तर्सिन्छ) यो के हो?

गीना : ओ हो, उसले फेरि गोली चलायो।

ग्रेगर्स : के यहाँ पनि बन्दुक चल्छ।

हेदविग : शिकार खेल्दैछ।  
ग्रेगर्स : (छक्क परेर) यो कस्तो तमाशा हो। (वुँडिगलको दरवाजामा जान्छ)  
हजलमार, बन्दुक चलायो।

हजलमार : (जालको पर्दाको एक छेउवाट) ओहो, तिमी आयौ, मलाई थाहा  
भएन। म यहाँ व्यस्त थिएँ (हेदविग पढ्नि हेरेर) यो के। तिमीहरूले  
हामीलाई बताएनौ। (सुदियोमा आउँछ)

ग्रेगर्स : यहाँ वुँडिगल मा बन्दुक लिएर शिकार गर्छौ।

हजलमार : (एउटा दुइनाले पिस्तोल देखाउँदै) केही होइन, यो पुरानो चीज  
हो।

गीना : कुनै दिन तिमी र पिताजी यो बन्दुकले गर्दा अप्त्यारोमा पर्छौ।

हजलमार : (केही खिन्तासित) तिमीलाई याद छैन। तिमीलाई मैले कति  
चोटि भनि सकेकोछु। गोली चल्ने यो हतियारको नाम पिस्तोल  
हो।

गीना : अच्छा, पिस्तौलने सही, त्यसले के बचाऊ हुन्छ।

ग्रेगर्स : हजलमार के तिमी पनि शिकारी भयो।

हजलमार : होइन, हामी कहिले काहाँ खरायो मार्छाँ, तिमीलाई थाहा छ यो सब पिताजीको दिल बहलाऊ हो।

गीना : पुरुषहरूको विचित्रको ढंग हुन्छ, उनीहरूलाई दिलबहलाऊको लागी केही न केही चाहिन्छ।

हजलमार : (रिसाएर) हो, चाहिन्छ, जरूर चाहिन्छ। पुरुषहरूलाई दिलबहलाऊ चाहिन्छ नै।

गीना : म पनि त यही भन्दैछु।

हजलमार : खेर (ग्रेगर्सलाई सम्बोधन गर्दै) हेर, यो बडो सुविधाको कुरो हो कि वुँडिगल यस्तो जगहमा छ यहाँ गोती चलाए बाहिर कसैले सुन्दैन। (पिस्तौल आल्मारी माथि राख्छ, हेदविग, पिस्तौल नछुन्। याद गर, एक नालीमा कारतुस भरेकोछ)

ग्रेगर्स : (जालको पर्दावाट हेर्दै) तिम्रो यहाँ, शिकारी—ठूलो बन्दुक पनि उता राखेको छ।

हजलमार : त्यो पिताजीको पुरानो बन्दुक हो। त्यसवाट गोती चल सक्दैन। त्यसको थोड़ा विग्रेको छ। त्यो त्यसै शौकको लागी राखिएको हो। यसलाई कहिले काही खोलेर साफ गर्छ, तेल दिएर फेरि पूर्जाहरू जोड्छन्। ग्रेगर्स, यो त पिताजीको खिलौना हो।

हेदविग : (ग्रेगर्सको छेउमा गएर) अब तपाईंले जंगली हाँस राम्ररी देख सक्नुहुन्छ।

ग्रेगर्स : हो, म त्यसैलाई हेर्दै थिएँ। उसको एउटा पखेटा अलिक झरेको छ।

हजलमार : त्यो त हो, त्यही पखेटा पट्टि त चोट लागेको हो।

ग्रेगर्स : एउटा खुट्टा अलिक घसार्छ होइन?

हजलमार : तर मामुली, एकदमै मामुली!

हेदविग : हो कुकुले त्यही खुट्टामा टोकेर पकडेको थियो।

हजलमार : तर अरू खराबी केही छैन। तिमी सोच कारतुसको पुरा जोड़ यही पखेटामा परेको थियो र कुकुरको मुखबाट वाँच्यो।

ग्रेगर्स : (हेदविग पट्टि हेरेर)–अनि कस्तो अथाह गहिराइमा डुबेको थियो होला।

हेदविग : (मुस्कुराउँदै) ज्यू हो।

गीना : (टेवलको छेउमा उभिएर)–राम्रो होस जंगली हाँसलाई। यसको लागी पुरा घरनै उल्टा पुल्टा भएकोछ।

हजलमार : हो, भोजन कहिले पाइन्छ ।

गीना : अहिले हुन्छ, हेदविग यता आऊ, केही काम गर ।

गीना र हेदविग भान्सा घरमा जान्छन् ।

हजलमार : (स्वर दबाएर ग्रेगर्सपट्टि)—मेरो विचारमा तिमी उता बसे सायद राम्रो होला । यहाँ उभिए तिम्रो नजर पिताजी पछि जान्छ । उसलाई यो मन पर्दैन (ग्रेगर्स बुँडगलको दरवाजावाट हट्टु) अरु मानिसहरू आउन भन्दा अधिनै दरवाजा बन्द गरिदिन्छु—यही राम्रो होला । (सुउडियोपट्टि आएको खरायोलाई डर देखाउँछ ।) यो जम्मै व्यवस्था मेरो नै आविष्कार हो । मनमा नयाँ चीज बनाउँदा ठूलो सन्तोष हुन्छ । विग्रेको कुरो बनाउन वडो इच्छा हुन्छ । यो बिना यहाँ काम पनि त चल्दैन । तिमी जान्दछो, मलाई गीनाले खरायो र कुखुराको स्टुडियोमा जान दिदैन!

ग्रेगर्स : हो, कसरी आउन दिन्छ! मेरो विचारमा स्टुडियोमा भाउज्यूको राज छ ।

हजलमार : मामुली काम त म उसैलाई छोडी दिन्छु । यसरी दफ्तरमा मलाई मेरो आवश्यक काम विषय सोच्ने अवसर पाउँछु ।

ग्रेगर्स : यो कस्तो काम हो हजलमार ।

हजलमार : अचम्भ त यो कि तिमीले अहिलेसम्म मलाई यो कुरो सोधेको छैनौ । तर मेरो आविष्कार बारे तिमीलाई कसैले केही बताएको छैन ।

ग्रेगर्स : आविष्कारको बारेमा, केही पनि कसैले भनेन ।

हजलमार : साँचैनै? तिमीले केही सुनेनौ? कुनै ठूलो कुरो छैन । तिमी त टाडो गाउँतिर थियौ…… ।

ग्रेगर्स : तिमीले केही आविष्कार गरेको छौ?

हजलमार : अहिले पुरा त भएको छैन तर सक्दो परिश्रम गर्दैछु । तिमी आफैले सम्झनु पर्ने कि मैले फोटोग्राफीको काम सँधै मानिस र फूलबारीको मात्र वित्र बनाइस्छू ।

ग्रेगर्स : ठीक भन्दैछौ, भाउज्यू पनि यही भन्दैथिइन् ।

हजलमार : मैले ब्रत लिएकोलुकि आफ्नो शक्ति यस धन्धालाई लगाइ, महत्त्वपूर्ण बनाउँछु जसमा कला र विज्ञान दुवै बनोस् । त्यसैले मैले यस्तो महत्त्वपूर्ण आविष्कार गर्ने निश्चय गरें ।

ग्रेगर्स : तिम्रो आविष्कार कस्तो प्रकारको छ? त्यसको के प्रयोजन छ?

हजलमार : मित्र, अहिले तिमीलाई पूरा विवरण त दिन सक्तिन, बताउनु पनि समय लाग्छ । तिमीले यो नसम्झ कि म आविष्कारक भएको

अहंकारले यो भन्दैछु। विश्वास राख, मेरो यसमा केही स्वार्थ छैन, पटक्कै छैन। मैले जीवनको एक लक्ष्य बनाएकोछु। यही लक्ष्य दिन-रात मेरो मस्तिष्कमा रहन्छ।

ग्रेगर्स : यो कस्तो लक्ष्य हो।

हजलमार : तिमीले मेरो बूढो, अभागी पितालाई विस्तै!

ग्रेगर्स : अभागी बूढो पिता? भुलेको छुइन तर तिमी उसको लागी के गर्न चाहन्छौ।

हजलमार : म आफ्नो वंशको नामको प्रतिष्ठा र सम्मान.. बढ़ाएर पिताको आत्म सम्मानलाई पुनर्जीवित गर्न चाहन्छु।

ग्रेगर्स : अच्छा त तिमो जीवनको यही लक्ष्य हो।

हजलमार : म चाहन्छु कि आफ्नो पिताको जीवन मङ्गधारमा दुब्देखि चराउँन सक्नुँ। दुर्भाग्यको तुफानले नै उसको जीवनको नाव वगाएको हो। उसको विरुद्ध त्यो अभागी मामलाको जाँच शुरू हुनसाथै उ लङ्गडो भयो, उसको व्यक्तित्व समाप्त भयो। यही पिस्तोल जसले हामी खरायोको शिकार खेल्द्यो, हाम्रो परिवारको दुखान्त नाटकमा भाग लिएसकेको छ।

ग्रेगर्स : यो पिस्तोल, कसरी?

हजलमार : जुन समय उसलाई अदालतमा जेलको दण्डको निर्णय सुनाएको थियो, त्यस समय यो पिस्तोल उसकै साथमा थियो।

ग्रेगर्स : के यो पिस्तोलले?

हजलमार : हो, चाहन्यै, तर उसले साहस गर्न सकेन। त्यस लाँचनाले उनको साहस र आत्माभिमान यति जर्जर भइ सकेको थियो, उ डरपोक भएको थियो। ग्रेगर्स तिमी त्यस अवस्थाको कल्पना गर्न सक्छौ। एक व्यक्ति जो स्वयं योद्धा हो, जुन योद्धाको परिवारमा दुइ पूर्वज लेफ्टीनेन्ट कर्नल, एक को बाद एक-दो लेफ्टीनेन्ट कर्नल भइ सकेकोछ, जुन व्यक्तिले नौवटा भालु-हरूको शिकार गरी सकेकोछ, उ कहिल्यै साधारण मानिस थिएन।

ग्रेगर्स : म बुझ्छु, राम्ररी कल्पना गर्न सक्छु।

हजलमार : तर म यस्तो कल्पना गर्न सक्तिन। तिमी अरू पनि सुन, यो पिस्तोलले हाम्रो परिवारको इतिहासको अरू एक घटनामा भाग लिइसकेकोछ। जुन समय पिताजीलाई जेलको वर्दी लगाएर ताला चावीसित बन्द गरिएको थियो, मित्र, त्यो आघात मेरो लागी असह्य थियो। मलाई मेरो घरको खिरकी खोल्ने आँट सम्म थिएन। जब खिरकीवाट बाहिर हेर्दै तब घाम त्यसै प्रकारले

चम्केको देख्ये, यसरी म केही वुझदिन थिएँ। मानिसहरू कसरी बाटो घाटोमा बजारमा आफ्नो दैनिक जीवन हाँस्दै खेल्दै विताउँछन, म वुझदिन थिएँ। मेरो मस्तिष्क स्तब्ध भएको थियो अनि मलाई यस्तो लाल्यो कि सम्पूर्ण सृष्टि पनि कुनै अभिशापले स्तब्ध भएको छ।

ग्रेगर्स : आफ्नो आमा मृत्यु भएको समय मलाई पनि यस्तै अनुभव भएको थियो।

हजलमार : त्यस मानसिक अवस्थामा एक पटक हजलमार एकदलले पनि यो पिस्तोल उठाएर यसको मुख आफ्नो छातीमा लगाएको थियो।

ग्रेगर्स : के तिमीले पनि।

हजलमार : हो।

ग्रेगर्स : तर तिमीले पिस्तोल चलाएनौ।

हजलमार : अहँ, संकटको त्यो समय मैतै मेरो निर्वलता माथि विजय प्राप्त गरें। मेरो जीवन वाँच्यो। तर विश्वास गर यस्तो संकटमा जीवनको रक्षा गर्न सक्नु अदम्य साहस चाहिन्छ।

ग्रेगर्स : हो, हुन सकछ, यो दृष्टिकोणमा निर्भर गर्छ।

हजलमार : होइन, होइन, यसमा सन्देहको कुरै छैन, त्यही उचित थियो। जब चाँडैनै मेरो आविष्कार पूर्ण हुन्छ रेलिडको विचार छ अनि मलाई पनि विश्वास छ कि पिताजी फेरि वर्दी लाउन सक्नुहुन्छ। म आफ्नो आविष्कारको प्रतिफलमा केवल यही पुरस्कार मानेछु।

ग्रेगर्स : ओहो, सब बात वर्दी कै छ, तब ऊ……।

हजलमार : हो हो, यही उसको सपना छ। यही उसको कामना र महत्त्वाकांक्षा छ। तिमी कल्पना पनि गर्न सक्दैना, त्यस विचारले मेरो हृदय कति छिया छिया हुन्छ। जब कुनै उत्सवको अवसर हुन्छ, प्रसन्नताको कुनै दिन हुन्छ, हामी आफ्नो विवाहको वर्पगाँठ मनाउछौं, वा अरू कुनै खुशीको दिन हुन्छ तब बूढो आफ्ना राम्रा दिनहरूको स्मृतिमा उही फोजी वर्दी लगाउँछ। तर त्यस समय वाहिर दरवाजामा कुनै पनि आवाज आए, बूढो लरखराउँदै भागेर आफ्नो कमराभित्र परछन्। तिमीलाई थाहा छ अरू मानिसहरूको सामुद्रे उसले वर्दी लाउने साहस गर्दैन। तिमी सोच, पिताजीको यस्तो अवस्था देखेर छोरोको मन कस्तो हुन्छ।

ग्रेगर्स : कस्तो अनुमान गर्छौं। तिमी आफ्नो आविष्कार कहिलेसम्ममा पूर्ण गर्छौं।

हजलमार : केही भन्न सक्तिन, भगवान्नै जान्दछन्। कहिलेसम्म पूर्ण हुन्छ,

दिन गनर कसरी बताऊँ। जुन मानिसमा आविष्कारको प्रतिभा छ, उ आफैले पनि प्रतिभाको निर्देशन गर्न सक्तैन। प्रतिभा त जान्दछौ, प्रेरणामा निर्भर गर्छ। बुझने केही क्षण हुन्छ। त्यो क्षण कहिले आउँछ यो बताउन कठिन पर्छ।

ग्रेगर्स : तर म बुझ्छु, तिमीलाई धेरै सफलता प्राप्त भइसकेकोछ।

हजलमार : निश्चयनै, म सफल हुँदैछु। म प्रतिदिन त्यसमाथि आधन्त विचार गरिरहन्छु। मेरो लागी त्यस बाहेक अरू केही छैन। दिउँसो, भोजनको पछि म दफ्तर भित्रवाट बन्द गर्नु। त्यहाँ म निर्विघ्न विचार गर्न सक्छु। तर छिटो सक्ने आशा मवाट नगर्नु, उचित होइन। त्यसवाट केही लाभ छैन। रेलिङ पनि यसै भन्छ।

ग्रेगर्स : तर तिम्रो के विचार छ। बुँडगलमा भएको कति चीजवीजहरूले तिम्रो ध्यानमा विघ्न बाधा पुरयाउदैन।

हजलमार : होइन होइन, कहिले पनि होइन, कुरो ठीक उल्टा छ। तिमीलाई यो विचार कसरी आयो? यो कसरी सम्भव हुनसक्छ कि म त्यो थकाउने गम्भीर विचारको भुँवरीमा निरन्तर डुबी रह्यै। मलाई प्रेरणाको क्षणको पनि प्रतीक्षा गर्नुपर्छ। प्रेरणाको प्रतीक्षा गर्दा ती शून्य क्षणमा पनि त केही गर्नु आवश्यक छ। म जो पनि गरौ, त्यो गम्भीर आउँछ, प्रेरणाको त्यो स्फुलिङ दबिन सक्दैन।

ग्रेगर्स : सुन मित्र, मलाई लाग्दैछ तिमीमा पनि जंगली हाँसको प्रवृत्ति छ।

हजलमार : जंगली हाँसको प्रवृत्ति? तिम्रो के विचार छ?

ग्रेगर्स : तिमीले गहिरो गोता लगाएको छौ, जंगली हाँस जस्तो तल झारणत लेउमा चुयो डुबाएर त्यही अड़केको छौ।

हजलमार : मेरो विचार छ, तिम्रो अभिप्राय त्यही मर्मान्तक आधातसित छ जस्ते गर्दा पिताजी र म मरेनौ तर जर्जर भयों।

ग्रेगर्स : होइन, मेरो अभिप्राय अर्को हो। मेरो विचारमा तिमी जंगली हाँस जस्तो धायल त होइनौ, तर तिमी विषातु दलदलमा फँसेको छौ। हजलमार, तिमीले मानसिक रोग अप्नायौ औ तिमीले मनको अन्धकारमा डुबुल्की लगायौ। तिमी आँखा चिम्म गरेर त्यही अन्धकारमा प्राण दिन चाहन्छौ।

हजलमार : म आँखा बन्द गरेर अन्धकारमा प्राण दिन चाहन्छु। ग्रेगर्स, तिमी कस्तो बकवास गर्दैछौ।

ग्रेगर्स : सुन तिमी स्थिर मनले सुन। म तिमीलाई उपाय बताउँछु जसमा तिमी फेरि माथि जीवनको तल तहवाट उठन सकोसु। सुन, मेरो जीवनको पनि एक उद्देश्य छ। हिजमात्रै त्यस उद्देश्यलाई चिने।

हजलमार : हुनु सकछ, तर दया गरी मलाई यस्तै रहनदेउ। तिमी यो विश्वास राख यो जरुर हो कि कहिले काँही म एक प्रकारको खिन्नतामा दुख्छु। यो अर्के कुरो हो। नभए, म सर्वथा स्वस्थ छु। त्यो भन्दा वेसी अरू के आशा गर्न सकिन्छ।

ग्रेगर्स : तिम्रो खिन्नताको कारण त्यनी विषको प्रभावले हो।

हजलमार : अच्छा ग्रेगर्स, अब दया गर, तिमारी र विषको बकवास छोड़। मलाई यस्तो कुरो सुनने आदत छैन। यहाँ वरमा कसैले पनि यस्तो खिन्नतासित कुरा गर्देन।

ग्रेगर्स : हो त्यो त राप्ररी बुझाउँ।

हजलमरा : यस प्रकारको वातचीत मलाई जँच्दैन। औतिम्रो कल्पनाको विषालु दलदल पनि यहाँ छैन। म मान्दछु फोटोग्राफरको हैसियत साधारण हुन्छ औ हाम्रो साधन पनि सीमित छा तर याद राख कि म आविष्कारक हुँ आफ्नो परिवारको पालन-पोषण गर्न सक्छु। मेरो आर्थिक स्थिति साधारण छ। तर म साधारण छुइन। अच्छा, हेर, भोजन आइपुयो।

गीना र हेदविग टेवलमा विवरको बोतल, ब्राण्डीको शीशी और गिलास राख्न थाल्हन। त्यसै समय सिँदीको दरवाजावाट रेलिङ र मोलविक पनि आउँछन्। कसैले पनि ओवरकोट वा टोपी लाएको छैन। मोलविकले कालो सूट लाएकोछ।

गीना : (टेवलमा चीजबीजहरू सजाउदै) तपरिहरू ठीक समयमा आउनुभो। रेलिङ—मोलविकलाई हेरिङको सलादको सुगन्ध आएको थियो, त्यसैते उसलाई कति वेरसम्म रोक्न सकिन्छ। भन हजलमार के हाल छ?

हजलमार : ग्रेगर्स मि. मौलविकसित तिम्रो परिचय गराऊँ। औ डाक्टर हाँ रेलिङलाई त तिमी चिन्छौ।

रेलिङ : हो केही परिचय त छ। तिमी वर्ल साहवको पुत्र होइनौ। हो, तिमीसित होयदलमा एक दुइ चोटि भेट भएको होइन। तिमी यहाँ आजनै आएको।

ग्रेगर्स : वसु आज विहाननै आएको।

रेलिङ : मौलविक र म तज्हो तलामा, तिम्रो कमराको मुनिनै वस्त्रौ। डाक्टर र पादीको खाँचौ भए खोज्न जानु पर्दैन।

ग्रेगर्स : धन्यवाद! धेरै सम्भव छ, जरूरत पर्ने। अपशकुन त हिजनै भयो: हिज बेलकी भोजना टेवलमा हामी तेह भना दियौ।

- रेलिड़ : हजलमार, तिमी निःशंका वस। त्यो अपसकुन सित तिम्रो केही सम्बन्ध नहुनु सक्छ।
- हजलमार : भगवानले नगरोस्। मेरो परिवारलाई मेरो आवश्यकता छ। अच्छा, अब वस यो खाने पिउने र खुशीको समय हो।
- ग्रेगर्स : तिम्रो पिताजीको प्रतीक्षा गरौ, उ आउँदैन।
- हजलमार : होइन, उ अलिक दिलो खान्छ। आफ्नै कमरामा मगाएर खान्छ। आरम्भ गरौं (सबै पुरुषहरू टेवल वरीपरी वसेर खानु पिउनु थाल्छन्। गीना र हेदविग नजिकमा वसेर पस्किन्दै जान्छन्।)
- रेलिड़ : (गीनालाई हेदै) वैनी, हिज फेरि मौलविकको मति विग्रेको थियो। निकैनै पिएको थियो।
- गीना : के भन्नौ, हिज फेरि।
- रेलिड़ : किन, हिज राति मैले उसलाई यो कमरामा ल्याउँदा, तपाईंले केही सुन्नु भएन।
- गीना : सुनिन, मलाई थाहा भएन।
- रेलिड़ : तपाईंले सुन्नु भएन राम्रो भो, हिज राति यसले निकै दुःख दियो।
- गीना : भौलविक साहब, उसले के भन्दैछ।
- मौलविक : वितेको कुरो वित्यो, त्यसलाई सम्झेर के लाभ। ती कुराहरूको मेरो चैतन्य जीवनसित केही सम्बन्ध छैन।
- रेलिड़ : (ग्रेगर्सलाई हेदै) कहिले काहीं उसमा उन्मादको लहर चल्छ। तव मलाई पनि दंगावाजीमा यसको साथ दिनुपर्छ। यो राक्षसी प्रवृत्ति भएको मानिस हो।
- ग्रेगर्स : राक्षसी।
- रेलिड़ : हो, यसको राक्षसी प्रवृत्ति छ।
- ग्रेगर्स : हो!
- रेलिड़ : जान्दछौ, राक्षसी प्रवृत्ति भएको मानिसको जीवनमा सँधैनै संयमसित काम गर्नु सम्भव हुँदैन। यस्ता मानिस जब तक भडकिन्छ, खैर, तिमी अहिलेसम्म कारखानाकौ मैलामानै जमेर वसेको छौ, उठन सकेनौ।
- ग्रेगर्स : हो, अहिलेसम्म सहेर आएकोछु।
- रेलिड़ : औ तिम्रो त्यो कर्तव्य जसको तिमी उपदेश दिन्थ्यौ, पूरा भयो।
- ग्रेगर्स : मेरो कर्तव्य (रेलिडपहि ध्यानले हेदै) होओ, बुँझे।
- हजलमार : कुन कर्तव्यको कुरा गर्दैछौ, ग्रेगर्स।
- ग्रेगर्स : त्यसै बोल्दैछ।
- रेलिड़ : होइन होइन म ठीक भन्दैछु। होयदालमा यो घर घर घुमेर

“आदर्श पूर्तिको कर्तव्य” को प्रचार गर्थ्यो ।

ग्रेगर्स : अरे त्यो अल्लरे समयको कुरो हो ।

रेलिड : त्यस समय तिमी केटानै थियो । म पनि होयदालमा थिएँ । मैले कसैले पनि तिम्रो आदर्श पूर्तिको उपदेश सुनेको देखिन ।

ग्रेगर्स : अहिले पनि कसैले सुन्दैन ।

रेलिड : ठीक छ, अब तिमीले व्यवहारिक बुझिले आफ्नो आदर्श केही मात्रामा समयानुकूल बनाएको हुनुपर्छ ।

ग्रेगर्स : एकदमै होइन, मानिससित म मानव आदर्श को पूर्तिको कर्तव्यलाई पुरा गर्ने आशा गर्छु ।

हजलमार : त्यो त उचित हो । गीना, अलिकति मखनदेऊ ।

रेलिड : मौलिविकलाई अलिकति मासु चाहिन्छ ।

मौलिविक : अहूँ, मलाई चाहिन्दैन ।

बुङ्गल पट्टि दरवाजामा खटखट आवाज सुनिन्छ ।

हजलमार : हेदविग, दरवाजा खोल, पिताजीताई आउनदेऊ ।

हेदविग दरवाजाको पन्ना खोल्छ । बूढो सुडियोमा आउँछ ।

उनको साथ खरायोको ताजा छाला पनि छ । बूढो भित्र आएर आफू पछिको दरवाजा बन्द गर्छ ।

एकदल : नमस्ते, नमस्ते, सवैलाई नमस्ते । आज राप्रो शिकार हात लागेकोछ, काफी ढूलो मारें ।

हजलमार : आफू एकलैले छाला पनि काढ्नु भयो । मलाई बोलाउनु भएन ।

एकदल : हो, नुन पनि लगाएँ, बहुत राप्रो नरम मासु छ, एकदमै मिलो, चिनी जस्तो । निकै ढूलो खरायो थियो । तपाईंहरूलाई भोज हुन्छ ।

बूढो आफ्नो कमरामा जान्छ ।

मौलिविक : (चौकी छोडेर उभिन्छ) क्षमा गर्नुहोस, मेरो मन ठीक हैन, म तल झर्दैछु ।

रेलिड : अरे, अलिकता सोडा पानी ले ले । एकदमै बुझ्छ छ ।

मौलिविक : (खिन्नतापूर्वक) उ हुँ (सिँटीको दरवाजावाट बाहिर निस्कन्छ)

रेलिड : (शराबको गिलास उठाएर) हजलमार पहि हेरेर, यो जाम पिताजीको । बृद्ध शिकारी को सफलता औ स्वास्थ्यको लागी ।

हजलमार : (आफ्नो गिलास रेलिडको गिलाससित छुवाएर) हो, कद्रको नजिक उभिएको वृद्ध शिकारीको ।

रेलिड : फुस्तो केशको सम्मानमा (गिलासवाट एक घुटको पिएर) उसको केश फुस्तो छ कि सेतो, बताऊ ।

हजलमार : मेरो विचारमा न फस्तो छ न पहेलो । दुवै मिलेको सम्भ । तर

असलमा उसको टाउकोमा केश नै कहाँ छ र।

रेलिड : अरे केश झरे त के भयो। टाउको विगले ढाक्नु सकिन्छ।

हजलमार : हो, यसमा के सन्देह छ। निश्चयनै म आफ्नो लक्ष्य पुरा गर्न कोशिश गर्दैछु।

रेलिड : औ सौभाग्यले तिमीले पल्ली पनि लक्ष्मी पाएकाछौ। चुपचाप निरन्तर काममा लागिरहन्छे। घरमा तित्रो लागी सब सुविधा औ आराम बनाइदिएकीछे।

हजलमार : (पल्लीपट्टि समर्थनले टाउको हल्लाउँदै) यसमा केही सन्देह छैन। गीना वास्तवमानै एमदमै राम्रो जीवन-संगिनी छ।

गीना : ज्यू हो, मलाई किन जिस्काउँदै छौ।

रेलिड : औ तित्री छोरी हेदविग के कमी छ।

हजलमार : (भावुकतासित)–यसमा केही सन्देह छैन। हाम्री छोरी हाम्रो सबै कुरा हुन्। यहाँ आइज नानी (छोरीको शिरमा प्यारो गर्दै हाथ राखेर) भोलि के छ।

हेदविग : (पिताको कुम हल्लाउँदै) होइन, पाणा, नवताऊ।

हजलमार : साँचैनै मेरो हृदय टुक्रा टुक्रा हुन्छ। म गर्ननै के सकछु। वस बुँझगल मा सानो पार्टी गर्नु।

हेदविग : पापा, अरू के चाहिन्छ, ठीक छ त।

रेलिड : हेदविग, केही चिन्ता नगर। आफ्नो पापाको आविष्कार पुरा हुन्देउ।

हजलमार : हो छोरी। तव हेर। तित्रो भविष्यलाई म त्यसै रहन दिन। तित्रो जीवनभरको लागी सुख-सुविधाको व्यवस्था गरिदिन्छु। मेरो जति माग छ तित्रै लागीनै हुन्छ। मेरो आविष्कारको यही पुरस्कार हुन्छ।

हेदविग : (पिताको गतामा हाथ राखेर) मेरो प्यारो पापा।

रेलिड : (ग्रेगर्सलाई सम्बोधन गर्दै) तित्रों के विचार छ, कहिले काहाँ कुनै

ग्रेगर्स : सुखी परिवारमा बसेर तृप्तिसित खाँदा पिउँदा कति सन्तोष हुन्छ। जहाँसम्म मेरो प्रश्न छ, म कुनै विषालु वातावरण वा दम रोक्ने परिवेशमा फैसेको छुइन।

हजलमार : ओहो, भाइ त्यस्तो बकवास नगर।

गीना : हे राम, ग्रेगर्स भाइ, यहाँ विषालु वातावरण कहाँ छ। भगवान जानोस्। म प्रतिदिन पुरा घरको खिरकी दरवाजा खोलेर हावा ताजा गरिदिन्छु।

ग्रेगर्स : (टेवलवाट पर सरेर) म जुन दुर्गन्धको कुरा गर्दैछु, त्यो ताजा हावाले हट्न सक्तैन।

हजलमार : मैला।

गीना : (पिटापटि हेरेर) यसते के भन्दैछ।

रेलिड : माफ गर्नुहोस्, मलाई त सन्देह लाग्छ कि तिम्री स्वयंले नै होयदाल खानीबाट मैला ल्याएको होइन।

ग्रेगर्स : तिमी त त्यसै भन्छौ, म जहाँ जान्छु, मैला लिएरै जान्छु।

रेलिड : (ग्रेगर्सपटि अधि सरेर) ग्रेगर्स, सुन, मेरो कुरा सुन। मलाई त अहिले पनि पुरा सन्देह छ कि तिमी अझै पनि त्यही पुरानो 'आदर्श मूर्तिको कर्तव्य' को प्रचारमा उल्जि रहेको छौ।

ग्रेगर्स : हो, निश्चयनै म यसको प्रचार गर्दैछु।

रेलिड : तिम्रो इच्छा, जहाँ पनि प्रचार गर्न सक्छौ। तर याद राख कि जवसम्म म यो घरमा लु तवसम्म आफ्नो प्रचार तिमीले बन्द गर।

ग्रेगर्स : किन, म आफ्नो प्रचार गर्नु, तिमीले के गर्छौ।

रेलिड : तिमीलाई खुद्दावाटै उठाएर शिरको वलले सिँडीमा घर्चेटी दिन्छु।

हजलमार : (सहसा चिन्ताले उभिएर) रेलिड, के गर्दैछौ।

ग्रेगर्स : (रेलिडलाई सम्बोधन गर्दै) अच्छा, मलाई उठाएर प्याँकिदेऊ।

गीना : (वीच वचाउको लागी अधि बढेर) –रेलिडभाइ, तिमी के यस्तो उटपटाङ गर्दैछौ। तर ग्रेगर्स साहब, तपाईंले पनि के गर्नु भएको। आफ्नो कमरा त मैलाले भस्त्रौ अनि यहाँ मैला प्याँकने कुरा गर्दैछौ।

सिँडीको दरवाजामा आवाज सुनिन्छ।

हेदविग : आमा, कसैले दरवाजा खटखटाउदैछ।

हजलमार : लौ हेर, फेरि दुःख दिनलाई कोही आजैदैछ।

गीना : पर्ख, म हेर्नुँ। (दरवाजा खोलेर तर्सन्छे र पछि हट्छे) हे राम (दरवाजामा ग्रेगर्सका पिता मि. वर्ल आउँछ। मि. वर्लले-रुवा भएको दामी ओवरकोट लगाएकोछ)

मि. वर्ल : क्षमा गर्नुहोस्! तर मेरो छोरो ग्रेगर्स यही घरमा छ।

गीना : (गहिरो सास लिएर) ज्यू हो।

हजलमार : (आगन्तुकको अधि बढेर) आउनुहोस् वर्ल साहब, आउनुहोस्, कृपा गर्नुहोस्, बस्नुहोस्।

मि. वर्ल : धन्यवाद, धन्यवाद। म आफ्नो छोरोसित खाली एउटा कुरा गर्न चाहन्छु।

ग्रेगर्स : (अधि बढेर) आज्ञा गर्नुहोस्, म उपमिथन छ।

मि. वर्ल : तिमी आपनो कमरामा हिड़ उहाँ कुरा गरौं।

गीना : क्षमा गर्नुहोस्। त्यहाँ होइन। के भनुँ कमरा तपाईं जाने लायकको छैन, अहिले।

मि. वर्ल : अच्छा सिँढीमै होस्। म एक्तो कुरा गर्न चाहन्छु।

हजलमार : तपाईहरू यहाँ कुरा गर्नुहोस्। रेलिङ तिमी दफ्तरमा आऊ।

हजलमार र रेलिङ दाहिने पट्टिको दरवाजामा जान्छन्।

गीना र हेदविंग भान्सा घरमा जान्छन्।

ग्रेगर्स : (केही प्रतीक्षा गरेर) भनुहोस्, उनीहरू गए।

मि. वर्ल : हिज राती तिमीले एउटा कुरा भनेका थियो। तिमी आपनो घर छोडेर यिनीहरूसित वस्न आयो। यस्तो स्थितिमा मलाई सन्देह हुन्छ कि तिमी मसित असन्तुष्ट छो औ तिमी मेरो विरुद्ध केही गर्न लागिरहेछौ।

ग्रेगर्स : मेरो विचार यही हो कि म हजलमार एकदललाई वास्तविक स्थिति वताइ दिँ, उसको आँखा खुलोस्। यस वाहेक अरू केही छैन।

मि. वर्ल : हिज राती तिमी जीवनको उद्देश्य र कर्तव्यको कुरा गर्दैश्यो। त्यो उद्देश्य र कर्तव्य यही हो।

ग्रेगर्स : ज्यू तपाईले मलाई यस्तो गर्नु विवश गराउनुभो।

मि. वर्ल : ग्रेगर्स, के मेरो कारणले तिम्रो मस्तिष्क यति क्षुध्य भयो।

ग्रेगर्स : ज्यू हो, तपाईंको कारणले मेरो पूरा जीवन क्षुध्य भएकोछ। हिज आमा सम्बन्धी जुन कुरो भएको थियो, अहिले त्यसको चर्चा गरेको छुइन। तर तपाईंको कारणले मेरो मन र आत्मा अपराधी अनुभव गर्दैछ। म असह्य ग्लानि र यन्त्रणा अनुभव गर्दैछु।

मि. वर्ल : ओ हो, तिमी आस्मिक र मानसिक चिन्ताको चक्करमा पर्थ्यो।

ग्रेगर्स : मैले तपाईंको विरोध पहिलेनै गर्नुपर्थ्यो। जुनसमय तपाई लेफ्टीनेन्ट एकदललाई फसाउँन पड़यन्न रच्दै हुनुहुन्यो, त्यसै समय मलाई विरोध गर्ने साहस हुनुपर्थ्यो। मलाई त्यसै समय सन्देह थियो कि हाइयन्ट्रको परिणाम के हुन्छ। त्यसै समय उसलाई सावधानी गराउन पर्थ्यो।

मि. वर्ल : ठीक हो, तिमीले त्यसै समय भनिदिनु पर्नेथ्यो।

ग्रेगर्स : हो, मैले जरूर भन्नु पर्ने थियो। तर मेरोमा साहस भएन। म त्यस समय एकदमै डरपोक थिएँ। म बताउन सकिनन कि त्यस समय म तपाईंको जर्जरस्त आतंकमा थिएँ। त्यो आतंक कति वर्पसम्म रह्यो।

मि. वर्ल : अब त तिमीमार्थि मेरो आतंक छ जस्तोलाईन् ।

ग्रेगर्स : ज्यू सौभाग्यले अब त्यो आतंक छैन । मैले, अरुले, विचारा  
एकदललाई जो अन्याय गर्थ्यौं, त्यसको केही प्रतिकार हुन  
सक्दैन । तर हजलमार जुन प्रपञ्च र पाखण्डमा फँसेर पीड़ा सहन  
गर्नु परेकोछ, त्यसलाई म हटाउन सक्छु ।

मि. वर्ल : तिमी सम्झन्छौ, यसरी तिमीले कसैको भलाई गर्न सक्छौ ।

ग्रेगर्स : ज्यू मलाई पुरा विश्वास छ ।

मि. वर्ल : के तिमी वास्तवमा यही सम्झन्छौ कि हजलमार जस्तो मानिस  
यस कामको लागी तिमीप्रति आभार अनुभव गर्छ ।

ग्रेगर्स : मलाई पूर्ण विश्वास छ ।

मि. वर्ल : अच्छा, हेर्छु ।

ग्रेगर्स : यस वाहेक आफ्नो मन र आत्मालाई यस ग्लानि र दुःखको  
वेदनावाट मुक्त नगराइ जीवित रहनु सम्भव छैन ।

मि. वर्ल : त्यो चक्करवाट तिमी छुटन सक्तैनौ । मानसिक खिच्रताको संस्कार  
तिमीमा वालककालदेखिनै छ । यो तिम्रो आमाको प्रभाव हो ।  
ग्रेगर्स, वस् तिम्रो लागी उसको यही एउटा देन हो ।

ग्रेगर्स : (व्यंगपूर्ण मुस्कुराहटसित) तपाईंको मनमा अझ पनि यो क्षोभ छ  
कि तपाईंले भूलले आशा गर्नुभएको थियो कि मेरी आमा  
तपाईंकहाँ आए घरै सम्पत्ति लिएर आउँछे ।

मि. वर्ल : यो समय वितेको बात गर्न कुनै लाभ छैन । म यो जात्र चाहन्छु  
कि तिमीले आफ्नो विचार पूरा गर्ने निश्चय गरेको छौ । आफ्नो  
विचार अनुसार हजलमारको भ्रम नहटाइ वस्त सक्तैनौ ।

ग्रेगर्स : हो, यो निश्चय हो ।

मि. वर्ल : तव, मैले यहाँ आउने दुःख व्यर्थेमा गरें । म सम्झन्छु, तिमीलाई  
घर फकर्ने अनुरोध गर्नु व्यर्थ हुन्छ ।

ग्रेगर्स : हो, केही लाभ छैन ।

मि. वर्ल : तिमी आफ्नो कम्पनीमा पनि साझेदारी हुँदैनौ ।

ग्रेगर्स : ज्यू छुइन, हुँदिन ।

मि. वर्ल : जस्तो तिम्रो इच्छा । तर मेरो विचार अर्को विहे गर्नेछ । यसैले मैलं  
सम्पत्ति बाझनुपर्छ ।

ग्रेगर्स : (खिच्रतासित) ज्यू, यो हुन सक्दैन ।

मि. वर्ल : यो हुन सक्दैन ।

ग्रेगर्स : ज्यू, यो हुन सक्दैन । मेरो आत्माले यो स्वीकार गर्न सक्तैन ।

मि. वर्ल : (एकछिन सोचेर) तिमी फर्केर कारखानामा जान्छौ ।

ग्रेगर्स : ज्यू होइन, मैले तपाईंको काम र नौकरी छोड़ी दिएँ।

मि. वर्ल : आखिर केही त गर्हैँ।

ग्रेगर्स : म केवल मेरो जीवनको उद्देश्यको पूर्तिको लागी चेप्टा गर्नु, अरु केही गर्दिन।

मि. वर्ल : त्यो त गर्हैँ, तर त्यसपछि, निर्वाह कसरी चल्छ।

ग्रेगर्स : निर्वाहको लागी मेरोमा छ। म आफ्नो तलबवाट वचाउदैछु।

मि. वर्ल : त्यसले कति दिन चल्छ।

ग्रेगर्स : म सम्झन्छु, मेरो जीवनको लागी पर्याप्त हुन्छ।

मि. वर्ल : के मतलब हो तिम्रो।

ग्रेगर्स : म यी प्रश्नहरूको उत्तर दिन चाहाँदिन।

मि. वर्ल : अच्छा ग्रेगर्स, खुशी वस, विदा।

ग्रेगर्स : विदा, प्रणाम।

मि. वर्ल बाहिर निस्कन्छ।

हजलमार : (दरवाजावाट हेँदै) के, गए।

ग्रेगर्स : हो, गए।

हजलमार र रेलिड स्टुडियोमा आउँछन्। गीना र हेदविग पनि आउँछन्।

रेलिड : खाना कस्तो खल्नो भो।

ग्रेगर्स : हजलमार, तिमी आफ्नो कोट र टोपी बोक, इमी अलिक टाङ्गो घुम्न जाऊँ।

हजलमार : अवश्य जान्छु। पिताजी किन आउनुभएथ्यो। मेरो विषयमा त केही भनेन।

ग्रेगर्स : आऊ. मसित बाहिर हिँँ, तिमीसित जरूरी कुरा गर्नुछ। म आफ्नो कोट बोक्छु (दरवाजावाट निस्कन्छ)

गीना : (हजलमारलाई सम्बोधन गर्दै) तिमी उसित नजाऊ।

रेलिड : हो, तिमी नजाऊ, यहाँ वस।

हजलमार : (कोट र टोपी लिएर) किन, के कुरा छ! उ त मेरो पुरानो मित्र हो। एकान्तमा आफ्नो मनको कुरा गरेर मन हल्का गर्न चाहन्छ।

रेलिड : नर्कमा जावोस यस्तो मित्रता। तिमी देख्दैनौ, उ पगला हो, उसको दिमाग ठीक छैन।

गीना : हो, कुरा यही हो। उसको आमालाई पनि यस्तै हुन्थ्यो।

हजलमार : त्यसो भए, म उसित जानै पर्छ। उसको साथ कोही आफ्नो मान्छे रहनु आवश्यक छ। (गीनालाई सम्बोधन गर्दै) : सुन, साँझको

भोजन अलिक छिटो तयार गर। अच्छा, जाँदैछु (सिंडीको दरवाजावाट बाहिर निस्कन्छ)

रेलिड : यस्तो मानिसमाथि भगवानको नजर पनि पर्दैन। यो त होयदालको कुनै खानीमा बसेको भए कल्याण हुन्थ्यो।

गीना : हे राम, तपाईं किन यसो भन्नु हुँदैछ।

रेलिड : (दाँत किरेर) —म उसलाई जान्दैछु।

गीना : के साँचैनै पगला छ।

रेलिड : होइन, यो कुरो होइन, उसको होस हवास अरू मानिसको भन्दा राम्रो छ तर उसको चिन्तनमा जरूर रोग छ।

गीना : के कुरा हो, उसलाई के भएकोछ।

रेलिड : के बताऊँ, बैनी, यसलाई आदर्शवादको विकट जरो छ।

गीना : आदर्शवादको जरो!

हेदविग : काका, यो पनि कुनै विमारी हुन्छ।

रेलिड : हो, हुन्छ यो विमारी। हाम्रो यहाँ दविएर बसेकोहुन्छ कहिले काहीं भडकिएर उठ्छ। (गीनापट्टि शिर झुकाएर) यति राम्रो भोजनको लागी धन्यवाद। (सिंडीको दरवाजावाट बाहिर निस्कन्छ)

गीना : (चिन्ताको भावले सुडियोमा घुम्दै) उफ्, यो गेगर्स, सँधैनै पागल।

हेदविग : (टेवलको छेउमा उभिएर आमापट्टि चिन्ताले हैंडै) हाय! के के भन्दैछ, के भयो सबलाई।

□ □ □

## चौथो दृश्य

[ हजलमार एकदलको स्टुडियो । फोटो खिंचे पछिको स्थिति । कालो लुगाले ढाकेको कैमरा एउटा अग्लो ताकमा राखिएको । कैमराको सामुन्हे स्टुडियोको बीच बीचमा राखेको दुइवटा चौकी र सानो टेवल । सन्ध्या हुन लागेकोछ । सूर्यास्तको समय छ, अँधेरो वढ्दै छ । गीना खुला दरवाजाको छेउमा उभिएकीछ । उसको एक हातमा सानो डिब्बा छ औ अर्कोपट्टि धोएको भिजेको प्लेट छ । उ दरवाजाको बाहिर उभिएको मानिसको उत्तर दिँदैछे । ]

गीना : हो, निश्चय, अवश्य तयार हुन्छ । मैले जुन समय भनेकोछु, त्यही समय काम तयार हुन्छ । तपाईंको एक दर्जन चित्र सोमवार अवश्य पाउनुहुन्छ । अच्छा, नमस्ते ।

सिँडीमा झर्दे गरेको आवाज आउँछ । गीना दरवाजा बन्द गर्दै । उसले प्लेट डिब्बामा राख्छे । औ डिब्बालाई कैमेरासित मिलाएर राख्छे । हेदविग भान्ताघरवाट स्टुडियोमा आउँछे ।

हेदविग : उनीहरू गए ।

गीना : (कमरा सफा गर्दै) — राप्रो भो, बल्त छुटकारा पाएँ ।

हेदविग : आमा, पापा अहिलेसम्म फर्केन, के भयो, अहिलेसम्म आएन ।

गीना : तिमीले तल रेलिङ काकाकोमा हेर्यौ? उहाँ पनि छैन ।

हेदविग : त्यहाँ छैन, मैले भखीर सिँडीको पछिल्तिर वाट हेरेर आएको ।

गीना : उसको लागि खाना कहिलेदेखि राखेको । राख्दा राख्दा चिसो भइसक्यो ।

हेदविग : के भयो, पापा यति ढिलो त गर्दैन । भोजनको लागी त उ सँधै ठीक समयमा आउँछ ।

गीना : अच्छा, आउँदै होला ।

हेदविग : अहिलेसम्म किन आएन । आमा, मलाई आज कस्तो-कस्तो लाग्दैछ, किन हो कुन्ती ।

गीना : आयो, उ हेर पापा आयो (हजलमार सिँडीको दरवाजावाट भित्र आउँछ)

हेदविग : (पिताको छेउमा गएर) पापा, तपाईं किन यति दिलो गर्नुभयो । म कहिलेदेखि तिप्रो बाटो हेर्दैछु ।

गीना : (पतिलाई हेदै) —आज धेरै वेर बाहिर गयो, कहाँ थियो ।

हजलमार : (पल्लीको नजरबाट छलेर) हो, केही अवेर भयो ।  
उ आफ्नो ओवरकोट उतार्न लाग्छ । गीना र हेदविग सहायताको लागि अघि बढ़छन् । हजलमार उनीहरूलाई पैरै बस्ने संकेत गर्दै ओवरकोट आफै उतार्न ।

गीना : ग्रेगर्ससित बाहिर खाएर आएनौ ।

हजलमार : होइन (आफ्नो कोट काँटीमा टाँगूछ)

गीना : (भान्सा घरमा जाँदै) —अच्छा, त म लिएर आउँछु ।

हजलमार : होइन होस्, खाने इच्छा छैन ।

हेदविग : (पिताको छेउमा गएर) पापा, के भयो, सन्चो छैनौ ।

हजलमार : होइन, म एकदमै ठीक छु । ग्रेगर्ससित निकै टाडो गएँ, थाकेछु ।

गीना : यति टाडो किन गयो, जान्दछौ, तिमीलाई यत्रो हिड्ने आदत छैन ।

हजलमार : हो, आदतले के हुन्छ । यो संसारमा मान्छेले धेरै कुरो गर्नुपर्छ । (कमरामा ओहोर दोहोर गर्न लाग्छ) कोही मसित भेटन आएन ।

गीना : आएन । बस उही विहे गर्ने जोडी फोटो खिँच्न आएको थियो ।

हजलमार : अरू कुनै ग्राहक आएन ।

गीना : आज त कोही आएन ।

हेदविग : पापा हेर्नुहोस, भोलि कोही अवश्य आउँछ ।

हजलमार : हो, आशा गरौ । भोलि मेरो धेरै काम छ । जति सक्छ, गर्नुछ ।

हेदविग : पापा, तपाईंले भुल्नु भो, भोलि के छ ।

हजलमार : हो, ठीक हो, अच्छा पर्सी त्यसो भए । अब सबै काम म आफै गर्नु । आफ्नो काममा मलाई कसैको सहायताको आवश्यकता छैन ।

गीना : त्यसबाट के लाभ । अर्थ र वर्थमा आफ्नो दुःख बढ़ाउने के जरूरत छ । फोटोको काम म आफै गर्नु । तिमी आफ्नो समय आविष्कारको खोजमा लगाऊ ।

हेदविग : हो पापा, तपाईंले जंगली हाँस कुखुरा र खरायो पनि त हेर्नुपर्छ ।

हजलमार : उटपटाङ नबोल, भोलिदेखि म बुँडिगलमा खुद्दा पनि टेकिदन ।

हेदविग : तर पापा, भोलि बुँडिगलमा पार्टी गर्नु भनेको थियो ।

हजलमार : हो हो, मलाई याद छ । अच्छा, पर्सदिखिनै होस् । जंगली हाँस

जहाँ सुकै जावस् । मलाई त्यसको गर्दन मठारिदिउ जस्तो लाग्छ ।

हेदविग : (चिच्याएर) हाय, होइन पापा होइन ।

गीना : त्यसै यत्रो चिन्तित छौ ।

हेदविग : (पिताको हात समातेर)–जंगली हाँस मेरो हो ।

हजलमार : हो मैले त्यसलाई केही गरेको छुइन । मेरो मन यस्तो पत्थरको छैन । हेदविग, तिप्रो म माया गर्हु तर मेरो मनले भन्छ त्यसलाई समाप्त नै गर्हँ । त्यो मान्छेले छोएको कुनै पनि बस्तु आफ्नो घरमा नराखो भन्छु ।

गीना : हे राम, तिमी पनि कस्तो कुरा गर्दैछौ । चरा त पिताजीले त्यो मैले पेटसनबाट ल्याएको हो ।

हजलमार : (कमरामा छटपटी गर्दै)–तर मानिसको केही कर्तव्य...मेरो मतलब हो...आदर्शप्रति कर्तव्य...जो मानिसको अनिवार्य कर्तव्य हुन्छ । त्यस कर्तव्यको उपेक्षा गर्नु आफ्नो आत्माको हनन गर्नु हो ।

हेदविग : (पिताजीको छेउमा गएर) तर पापा, जंगली हाँस, विचरा जंगली हाँस त... ।

हजलमार : (मौन उभिएर) सुन, तिप्रो खातिर जंगली हाँसलाई केही गर्दिन । मैले भने, म उसलाई हात लाउँदिन । तर अरु कुरा छ, जंगली हाँस भन्दा अधिक महत्त्वपूर्ण । हेदविग, तिमी वाहिर जाऊ, धुमेर आऊ, वाहिर अँधरो भएको छ ।

हेदविग : आज जाँदिन, मेरो इच्छा छैन ।

हजलमार : होइन, तिप्रो लागी ठण्डामा धुम्नु आवश्यक छ । तिप्रो आँखामा पानी आएकोछ । वन्द कमरामा तिप्रो आँखालाई कप्ट हुन्छ । यो धुवाँ, मैला हावा, यो घरको वातावरण तिप्रो लागी ठीक छैन ।

हेदविग : हुन्छ, पछिसो सिँढीबाट जान्छु । केही पर गएर फर्कन्छु । मेरो कोट औ टोपी, मेरो कमरामा छ । पापा, म गएपछि जंगली हाँसलाई केही गर्नु हुन्न ।

हजलमार : गर्दिन छोरी । जंगली हाँसलाई म हात पनि लाउँदिन, विश्वास गर (हेदविगलाई स्नेहपूर्व छेउमा तान्छ) हेदविग, हामी दुइ, म र तिमी अच्छा जाऊ, दौड़ेर धुमेर आऊ । (हेदविग वाहिर जान आमा २ बायुसित गर्दन हल्लाउदै नमस्ते गर्छे र भन्सा घरको दाटो जान्ने ।

हजलमार गर्दन झुकाएर कमरामा ओहोर दोहोर गर्न लाग्छन्)

गीना : हैं, के हो ।

हजलमार : भोलिदेखि, होइन मेरो अभिप्रायः पर्सीदेखि घरको हिसाब किताब

म आफै राखौं।

गीना : घरको हिसाब किताब पनि तिमी राख्ने।

हजलमार : कमसे कम मलाई त थाहा हुन्छ हाम्रो आय कति छ।

गीना : भला होस, त्यसमा जान्ने के कुरा छ।

हजलमार : म केही जान्दिन। मेरो आयमा तिमी यत्रो खर्च कसरी चलाउँदैछौ। (कदम रोकेर पत्नि पट्टि हेँ) म सम्झन सकित्न तिमो यत्रो खर्च कहाँवाट चलाउँदैछौ।

गीना : त्यसमा के छ, मेरो र हेदविगको के खर्च छ?

हजलमार : सुन्दैछौ, वर्ल साहबले पिताजीलाई त्यसै पैसा दिन्छ रे।

गीना : उनको काम र हिसाबको वारेमा मलाई के थाहा। मलाई के थाहा अरुको दफ्तरमा कति पैसा पाउँछ।

हजलमार : महीनामा कति पाउँछ त्यसको अनुमान त होला।

गीना : सबै महीनामा वरावर पाउँदैन। कहिले कम कहिले वेसी। अनुमान यही छ कि हामी उसको लागी जो खर्च गर्छौं, त्यो पाउँछौ। केही पैसा उसको पाकेट खर्चको लागी वाँच्छ होला।

हजलमार : हामी उसको लागी जो खर्च गर्छौं, यो सब कुरो मलाई तिमीले कहिले बताएनौ?

गीना : के वताउनु। तिमीले कहिले कुरा गरेन्नौ। उनीहरूको आवश्यकता पुरा हुँदैछ, यसैमा तिमी सन्तुष्ट छौ।

हजलमार : हो, वास्तवमा खर्च बूढो वर्तले दिन्दैछ।

गीना : उसमा के हुन्छ, उसकोमा के कमी छ।

हजलमार : (लेम्पपट्टि संकेत गर्दै) अच्छा, अलिक उज्यातो वनाऊ।

गीना : (लेम्प उज्यातो पारेर) मलाई के थाहा, वास्तवमा के कुरा छ। वर्ल साहबले दिँदै हुनुहुन्छ वा ग्रावर्गको सौजन्यले)

हजलमार : तिमी कुरा किन ग्रावर्गपट्टि लाँदैछौ?

गीना : मलाई के थाहा, मैले त हुन सकछ मात्रै भने।

हजलमार : हूँ!

गीना : पिताजीलाई दफ्तरमा काम दिलाउन म त गएको थिइन। तिमीलाई याद छ श्रीमती सूरबी महोदया यहाँ आएकी थिई। त्यसपछि उसले पिताजीलाई काम दिलाएको थियो।

हजलमार : तिमी कस्तो बोल्दैछौ, तिम्रो गलामा के भयो?

गीना : (लेम्पमाथि सेड तगाएर) केही पनि होइन, ठीक त बोल्दैछु।

हजलमार : तिमो हात पनि काम्दैछ के भो?

गीना : (दृढ़तासित) साँचो भन, त्यस मानिसले मेरो विषयमा के बकवास

गर्यो?

हजलमार : तिमी साँचो भन, जब तिमी वर्ल साहवकोमा नौकरी गर्यो त्यस समय तिमीहरूमा कंही सम्बन्ध थिएन?

गीना : विलकुल झूठो, त्यस समय केही कुरा थिएन। कुरा यो हो कि वर्ल साहव त्यस समय पनि मेरो पछि लाएथे। ग्रेगर्सकी आमाले मलाई सन्देह गर्थी औ संघे झगड़ा गर्थी। त्यस स्त्रीले मलाई जिउनुन मुश्किल बनाएकी थिई। मलाई एक छिन पनि चैन थिएन। यसै चिन्ताले मैले नौकरी छोडी दिएँ।

हजलमार : त फेरि के भयो?

गीना : नौकरी छोडेर म आफ्नो घर फर्के। मेरी आमा तिमीलाई उसको के कुरा गरो। ग्रेगर्स आमा मरिसकेकी थिइन्। आमा मसित नचाहिदो कुरा गर्थी।

हजलमार : हो, फेरि के भयो।

गीना : तिमीले सोध्दैछौ, त्यसैले म भन्छु। उसले मेरां पछि छोड़ने, जवसम्म उसको इच्छा पुरा भएन।

हजलमार : (दुवै हात समातेर) उफ्, यस्ती स्त्री छुन् मेरी छोरीकी आमा! तिमीले यी सब कुरा अहिलेसम्म किन बताएनौ।

गीना : मलाई क्षमा गर्नुहोस्। मलाई बताउने साहस भएन।

हजलमार : तिमीले यही कुरो त मलाई सबैभन्दा अधि बताउनु पर्नेथ्यो। मलाई याहा हुनेथ्यो तिमी कस्ती स्त्री हाँ।

गीना : यो बताएको भए, तिमीले मलाई विहे गर्न थिएनौ।

हजलमार : यो आशा तिमी कसरी गर्न सक्छौ।

गीना : आशा गर्न सकितन थिएँ, किनभने मलाई बताउन साहसने भएन। तिमीलाई थाहा छैन म तिमीलाई कति चाहन्थे। यो कुरा गरेर मैले कसरी यत्रो समस्या खड़ा गर्नु।

हजलमार : (फेरि कमरामा ओहोर दोहोर गर्नलाग्छ) अनि यो हो मेरी छोरीकी आमा। मलाई अब थाहा भयो कि जे चीज पनि यहाँ छ (छेउको चौकीलाई लातले हिकाउदै) यो सबकुरा न्याही मानिसको कृपा हो जो तिमीसित पनि खेलाँची गर्दै थियो।

गीना : चौध पन्थ वर्पदेखि म तिम्रों साथ छु। यतिका वर्ग तिमीले के देख्यो, त्यसको लागी तिमीलाई पश्चाताप छ।

हजलमार : (पल्लीको सामुन्ने खड़ा भएर) विमा यां बताऊ। यत्रो वर्पदेखि तिमीले मलाई झूटाको जंजालमा फसाएँ राख्यो। तिम्रो मन यसको लागी कहिले पश्ताएन। किन तिमोलं पछ्याँतो र संतापको

वेदना अनुभव गरेनौ ।

गीना : मैले के सोच्नु, घर गृहस्थी संभाल्न र दोकान चलाउने नित्य चिन्ताले कहिले फुर्सद थियो । म कहिले खाली बसे र अरू कुरो सोच्नु ।

हजलमार : त तिमीले आफूले गरेको कुरो कहिल्यै सोचेनौ ।

गीना : के सोच्नु, भगवान जानोसु । मेरा मनमा ती कुराहरू कहिले आएन ।

हजलमार : औ संज्ञाहीन, भावहीन, निश्चिन्त पशु । म यो सोचेरनै अधमरो भएँकि तिमी आफूलाई पल्ट भरको लागी पनि पछुतो र ग्लानी भएन ।

गीना : म तिमीलाईनै सोध्दैछु, तिमी वताऊ, तिमीले म जस्तो पल्नी नपाएको भए तिप्रो जिन्दगी के हुने थियो ।

हजलमार : तिमी जस्तो पल्नी ।

गीना : मैले भूल योलेको छुइन । तिप्रो धन्धा म चलाउँदैछु । यो दोकान चलाउन तिमीले सक्तैनौ । मान्छु, म तिमीभन्दा वर्ष दुइ वर्षले जेठो छु, मेरो अनुभव पनि धेरै छ ।

हजलमार : तिमी बिना मेरो जीवन चल सक्ने थिएन ।

गीना : म एकदमै ठीक भन्दैछु । तिमीलाई याद छैन । जब हाम्रो परिचय भयो, तिप्रो के अवस्था थियो । तिमी कस्तो आदत र संगतमा वसेको थियो ।

हजलमार : तिमी नराप्त्रो आदत र संगतको कुरा गर्छौ । तिमी बुझ्न सक्तैनौ जव मानिसको मनमा लादिएको संताप र निराशाको भारबाट सास लिन नसुक्के उसको के अवस्था हुन्छ...औ विशेष गरी मा जस्तो भावुक, व्यक्तिको... ।

गीना : मलाई के थाहा । मलाई त्यस कल्पनाको लागी समय कहाँ थियो । मलाई त्यसको आवश्यकता पनि थिएन । मलाई विहे गरेर, आफ्नो घर बसाएर तिमी वास्तवमा सज्जन र सहदय भएको थियो । हामी शान्ति र सुविधाले बसी रहेका थियो । हाम्रो अवस्था सुधिन्दै गयो । अब हेदविग र म पनि पेटभर खान र लाउन पाउनु थालेका थियो ।

हजलमार : यो प्रवचनाको हिलो थियो ।

गीना : भगवानले त्यो सम्झोसु त्यस घृणित व्यक्तिले यस कुरोमा टाउको नदुखाएको भए ।

हजलमार : म पनि सोच्ये, मेरो आफ्नो परिवार छ । सुख सुविधापूर्ण आफ्नो

घर छ, तर त्यो सब भ्रान्तिमात्र रहेछ। अब मेरो संसारमा को छ। म प कसको लागी हुँ, कहाँवाट मेरो आविष्कार पूर्ण गर्ने प्रेरणा पाऊँछु। अब सम्भवतः मेरो आविष्कार मसित समाप्त हुन्छ, अपूर्ण रहन्छ औ यो सबको दायित्व गीना। तिमी माथि हुन्छ, तिम्रो अतीतको पाप माथि हुन्छ।

**गीना :** (उसको आँखा आँसुले भरिन्छ) यो तिमीले के भनेको। मैले जाति गरें, सँधै तिम्रो भलाइको लागी गरें, तिम्रो सन्तोषको लागी गरें।

**हजलमार :** म तिमीलाई सौधैछु। तिमी भन, अब मेरो परिवारको रक्षाको मेरो सपना के हुन्छ। जब म सोफामा बसेर आफ्नो आविष्कारको विपर्यामा चिन्तन गर्थे, त्यस समय मेरो अधि यही चित्र रहन्थ्यो कि यस आविष्कारलाई पूर्ण गर्न मेरो सम्पूर्ण शक्ति तथा जीवन को महान दिन हुनेछ र यसदेखि छुटकारा पाउनेछु। म कल्पना गर्थे कि मेरो सफलताको शुभ दिन आउनेछ जब आफ्नो आविष्कारको एकाधिकारका पत्र मेरो हातमा हुन्छ, त्यसै समय यो संसारसित मेरो छुटकारा हुनेछ। म यस कल्पनावाट सन्तोक मान्ये कि तिमी एक आविष्कारकी विधवा पत्नीको रूपमा आफ्नो शेष जीवन आदर र समृद्धिसाथ विताउन सकोस्।

**गीना :** (आँसु पुछै) के नचाहिँदो कुरा गर्दैछौ। भगवानले मेरो भाग्य यसरी नफुटाओस। तिमी विना म एक दिन पनि वाँच्च चाहिँदैन।

**हजलमार :** खैर, अब यो सब व्यर्थ छ। यो कुरोले के फायदा। वस, जो हुनुथ्यो, भइ गयो। सब समाप्त भयो।

सँढीको दरवाजा विस्तारी खोलिन्छ औ ग्रेगर्स  
सावधानीसित भित्र हेर्छ।

**ग्रेगर्स :** म भित्र आउन सक्छु?

**हजलमार :** हुँ, आऊ।

**ग्रेगर्स :** (कमरामा आउँछ) उसको चेहरा प्रसन्न र संन्तुष्ट छ। भित्र आएर आफ्नो हात हजलमार पहि बदाउँछ) भन भित्र, के कुरा छ, भाउज्यूको के खबर (पालैसित दुवैजनाको अनुहारमा ध्यानसित हेर्छ औ हजलमार पष्टि झुकेर विस्तार सोध) अहिले कुरा गईको छैनौ।

**हजलमार :** (उच्च स्वरमा) कुरो भइ सक्यो।

**ग्रेगर्स :** भइ गयो।

**हजलमार :** मेरो लागी यो कठिनतम क्षण हो।

**ग्रेगर्स :** तर म सम्झन्छु, यस्तै क्षणले मानिसलाई माथि उठाउँछ।

हजलमार : खैर, जे सुकै होस्। मैते झगड़ा समाप्त गरे। जो हुनु थियो, भइ गयो।

गीना : ग्रेगर्स भाइ, भगवानले तिमीलाई सम्झन्छ।

ग्रेगर्स : (उदेक मानेर) -के, मैते बुझिन।

हजलमार : के तिमीले बुझेनौ।

ग्रेगर्स : यस्तो महत्वपूर्ण शुभ क्षणमा—जब तिम्रो आँखाबाट भ्रम र अन्धकारको पर्दा हट्न लागेको छ, जब तिमी भ्रान्तिलाई समाप्त गर्दै नयाँ जीवन आरम्भ गर्दैछौ—जीवनको त्यो सहयोगको जसको आधार निश्चल र पापको क्लेपते नछोएको हृदय हो।...

हजलमार : हो ठीक हो, अहिले रहोस्।

ग्रेगर्स : मलाई त पूरा विश्वास थियो कि म यहाँ तिमीलाई विल्कुल अर्कै अवस्थामा पाउनेछु। तिमी दुवैको अनुहार नव-जीवनको प्रकाशले दित्त देखेछु, तर यहाँ त म निराश, अवसाद औ दुःखको प्रभाव देख्दैछु।

गीना : (लेम्पको माथिको सेड हटाएर प्रकाश बढाउँछ) ओ के देख्छौ।

ग्रेगर्स : म जान्दछु भाउज्यू, मेरो कुरा बुझेको छैनौ, तर समय आउँछ जब बुझ्छौ। तर हजलमार, तिमी त बुझ्दैछौ हैन। तिमी त सचाईको पवित्रताको प्रकाशको प्रभाव हृदयमा अनुभव गरिरहेछौ।

हजलमार : हो हो किन होइन, गर्दैछु।

ग्रेगर्स : विलकुल ठीक भन्दैछौ। अपराध औ पापलाई क्षमा गरेर, अपराधी र पापीको प्रेमबाट उद्धार गरेर, उसलाई हृदयले स्वीकार गरेर बड़ो सुख र सन्तोष संसारमा अरू केही हुनसक्छ।

हजलमार : तिमीले के सम्भेको छौ, मेरो मन कस्तो भएको छ। के अपमान र वेदना सहन गर्न यति सरल छ?

ग्रेगर्स : होइन होइन, म जान्दछु, साधारण मानिसको लागी यो सम्भव छैन। तर तिमी जस्तो मानिसको लागी...

हजलमार : भगवान जानोस्, यो सब त म पनि जान्दछु। तिमीलाई, यति थाहा छैन, सहन सक्नु समय लाग्छ। मलाई सम्हालिनु समय लाग्छ।

ग्रेगर्स : हजलमार, यो तिम्रो उही जंगली हाँसको प्रवृत्ति हो।

सिँडीको दरवाजाबाट रेलिंग भित्र आउँछ।

रेलिङ : भन भाइ, के हुँदैछ। फेरि जंगली हाँसको कुरा हुँदैछ?

हजलमार : हो, उसलाई, बूढो वर्लले घाइते बनाएको थियो नी।

रेलिंग : बूढो वर्ल, के वर्लको विपयमा वात हैँदैछ?

हजलमार : हो, आपने बारेमा पनि।

रेलिंग : (ग्रेगर्सपटि संकेत गर्दैधीमा स्वरमा) भगवान, यो शैतानबाट तिमीलाई छुटकारा दिलाऊ।

हजलमार : के भन्दैछौ?

रेलिंग : म हृदयबाट यही प्रार्थना गर्दैछु कि यो मूँड ज्ञानी महाराज यहाँवाट आफ्नो आसन उठाएर घर लैजावस्। यो यहाँ बसिरहे तिमी दुवैलाई डुवाउँछ।

ग्रेगर्स : मि. रेलिंग, तिमी चिन्ता नगर। अब यिनीहरूलाई केही बिगार्न सक्तैन। हजलमार विषय केही भत्रे आवश्यकता छैन। उसलाई तिमी र म दुवै जान्दछौ। जहाँसम्म भाउज्यूको प्रश्न छ, मलाई पुरा विश्वास छ कि उसको ह्यदयमा पनि सद्भावना र विश्वास परायणता को अज्ञस स्रोत बगि रहेको छ।

गीना : (स्तन्चे स्वरमा) मलाई दुःख दिने के आवश्यकता थियो तिमीलाई? मलाई यस्तै रहनदेउ।

रेलिंग : (ग्रेगर्सलाई सम्बोधन गर्दै) नराप्त्रो मान्दैनस भने तिमीलाई एउटा कुरा सोधो? तिमी यिनीहरूकहाँ कुन प्रयोजनले आएको?

ग्रेगर्स : म यिनीहरूको सम्बन्धको, यिनीहरूको विहेको सत्य और धर्मको आधारमा एक आधारशिला राख्न चाहन्छु।

रेलिंग : तिमीलाई यिनीहरूको सम्बन्ध र विवाहमा के नवीनता लागेको छ?

ग्रेगर्स : हो म जान्दछु, यिनीहरूको सम्बन्ध र विहे त्यस्तैनै होस् जस्तो अरुको हुन्छ। तर यिनीहरूको विवाह सम्बन्धलाई पवित्र विवाह सम्बन्ध त भन्न सकित्र।

हजलमार : रेलिंग तिमीले कहिले सोचे प्रयासनै गरेनौ। कसैले तिप्रो मानव-आदर्श पूर्तिको कर्तव्य सम्झाएर तिप्रो आँखा खोली दिएन।

रेलिंग : के भन्दैछौ यार, रहन देउ। तिमी बताऊ ग्रेगर्स, तिमीलाई सोध्दैछु। तिमीले आफ्नो जीवनमा शुद्ध र पवित्र विहेको कतिवटा उदाहरण देखेका छौ?

ग्रेगर्स : मैले एउटै उदाहरण पनि देखेको छुइन।

रेलिंग : औ मैले पनि देखेको छुइन।

ग्रेगर्स : तर मैले अर्के प्रकारको विवाह र सम्बन्ध को सैकडौ उदाहरण देखेकोछु। उनीहरूलाई हेरेर म यस परिणाममा पुगेकोछु कि यस प्रकारको सम्बन्धले स्त्री र पुरुष दुवै प्रति दुष्परिणाम भएको छ।

हजलमार : यस्तो स्थितिमा कुनै पनि मानिसको घोर नैतिक पतन हुनसक्छ । यो भन्दा बेसी डरलाग्दो वात अरू के हुनसक्छ ।

रेलिंग : सायद तिप्रो कुरा ठीक हो । मैले कहिल्यै विवाह गरेको छुइन । यसले विवाहित जीवन सम्बन्धी म अधिकारसित केही भन्न सकिदन । तर म यो भन्न सक्छुकि सन्तान पनि विवाह-सम्बन्धको अंग हुन्छ औ तिमीले सन्तानको जीवनमा आघात पर्न दिनु हुँदैन ।

हजलमार : ओहो, हेदविग, मेरी छोरी ।

रेलिंग : भगवानले तिमीलाईसुमति देओस् । कमसे कम तिमीहरूको आफ्नो झगडाको कारणले हेदविगलाई कुनै दुःख नहोस् । तिमी दुवै पक्का उमेर को हो । तिमी आफ्नो जीवनसित जतिनै खेलाँची गर, त्यसमा म दखल दिदिन । तर तिमीले हेदविगलाई याद गर्नुपर्छ । म तिमीलाई सावधान गराउँछु कि तिप्रो मुख्ताले उसको जीवन वरबाद हुन सक्छ ।

हजलमार : जीवन वरवाद?

रेलिंग : हो, तिप्रो व्यवहारको यो परिणाम हुन सक्छकि उ आफ्नो सर्वनाश औ अरुको पनि सर्वनाश गर्छ ।

गीना : रेलिंग भाइ, तपाईं के भन्दै हुनुहुन्छ? यस विषय तिमीलाई के थाहा?

हजलमार : अहिले झट्टै त उसको आँखाको लागी केही आशंका छैन । साँचो भन ।

रेलिंग : यस समय उसको आँखाको आशंका सम्बन्धी मैले कुरा गरेको छुइन । हेदविगलाई यो उमेरमा धेरै सावधानीको आवश्यकता छ । यो समय कुनै पनि व्यवहारका घटनाले उसको मानसिक अवस्थामा प्रभाव पर्नु सक्छ अनि उसले विचित्र धारणाहरू बनाउँछे ।

गीना : मलाई पनि यही चिन्ता छ । मलाई त लाग्छ उसमाथि केही असर परिरहेकोछ । किन हो भान्सा घरमा गएर आगोलाई उल्टाइ, पल्टाइ गरिरहन्छे । भन्छे, घरमा आगो लाग्यो भने कस्तो तमाशा हुन्छ । मलाई यही डर लाग्छ कि कुनै दिन साँचैनै आगो लाग्ला ।

रेलिंग : सुन, मलाई पनि यस्तै लाग्छ ।

ग्रेगर्स : (रेलिंगलाई सम्बोधन गर्दै) तर तिमी केटीको यस्तो मानसिक स्थितिको के कारण सम्झन्छौ?

रेलिंग : (खिन्नसासित) कारण के हुन्छ । उसको उमेर उ जवान हुँदैछे ।

हजलमार : जवसम्म मेरो शरीरमा प्राण छ, तवसम्म उसको चिन्ता गर्न मतयार छु (सिंधीको दरवाजामा आवाज सुनिन्छ)

गीना : सुन सुन, पर्ख सिंधीमा कोही छ। (दूलो स्वरमा बोलाउँछ) को हो, आउनोस्। (सिंधीको दरवाजाबाट सूर्वी महोदया आउँछे। उसले बाहिर जाने पोशाक लगाएकी छ।

श्रीमती सूर्वी : नमस्ते, नमस्ते।

गीना : (आगन्तुकपट्टि अधिवढेर) अरे, तपाईं हुनुहुन्छ, आउनोस् वस्नोस!

श्रीमती सूर्वी : हो, भाइ, म हुँ म यो समय श्राउनाले केही अप्टेरो त भएन तिमीलाई? लाल्छ, तिमीहरू केही आवश्यक कुरा गर्दैथियो।

हजलमार : यस्तो केही कुरा छैन। त्यो घरबाट केही सन्देश?

श्रीमती सूर्वी : (गीनापट्टि हेरेर) साँचो कुरो त यो हो—मेरो विचार थियो, तिमीलाई म एक्तै पाउँछु, मरदहरू बाहिर गएको होला। शहरदेखि बाहिर जाउदैछु। सोचें तिमीलाई भेटेर जाऊँ, तिमीलाई नमस्ते भनेर जाऊँ।

गीना : के यहाँबाट बाहिर जाउदैछौ?

श्रीमती सूर्वी : हो, भोलि विहाननै जान्छु। होदाल आउँदैछु। वर्ल साहब आज दिउँसो हिँडे। (ग्रेगर्सलाई हेर्दै) तपाईलाई नमस्ते भनेर गए।

गीना : तर किन?

हजलमार : अच्छा, साहब, जानुभयो? तपाई उसैकोमा जाउदै हुनुहुन्छ होइन?

श्रीमती सूर्वी : हो, किन तिप्रो के विचार छ?

हजलमार : केही छैन, वस यही हो कि जो गर्नुहुन्छ सोचेर सम्झेर गर्नुहोस्।

ग्रेगर्स : म बताइदिउ! पिताजी-श्रीमती सूर्वी विहे गर्दैछिन्।

हजलमार : विहे गर्दैछ?

गीना : हो, महोदया साँचैनै।

रेलिंग : (अस्पष्ट स्वरमा) के यो साँचो हो?

श्रीमती सूर्वी : हो, डॉ. रेलिंग, साँचो हो।

रेलिंग : के फेरि विहे गर्दैछौ?

श्रीमती सूर्वी : हो, विवाहनै हुँदैछ। साहबले अदालतबाट विशेष आज्ञा लिएका छन्। होयदालमा विहेहुन्छ, तर कुनै तमाशा जलसा हुँदैन।

ग्रेगर्स : तपाई मेरी सौतेली आमा बन्नुहुन्छ? तपाईको विहेको लागी सौतेले छोरोबात शुभकामना र बधाई।

श्रीमती सूर्वी : धन्यवाद, तिप्रो शुभकामनाको लागी अनि तिमीलाई पनि बधाई! मलाई त विश्वास छ यसले साहबलाई सुख औ सन्तोष मिल्छ।

ओ मलाई पनि ।

रेलिंग : निश्चय, तिम्रो लागी राम्रै हुन्छ । मेरो विचार छ साहब पिककड़ होइन, स्वर्गीय घोड़ा डाक्टर जस्तै नशामालिन्त हुँदैन न त आफ्नो पतिलहरूलाई सताउँछ ।

श्रीमती सूरबी : विचारा डा. साहब को चर्चा गर्न के आवश्यकता छ, उ संसारबाट गइ सकेकोछ । राम्रो नराम्रो सबैमा हुन्छ । उसमा राम्रा गुणाहरू पनि थिए ।

रेलिंग : मेरो विचारमा वर्ल साहबमा ज्यादा राम्रा कुराहरू छन् ।

श्रीमती सूरबी : एउटा कुरो त पक्का हो, साहब आफैले उजाड़ने विगार्ने काम गर्दैन । जस्तो जस्तो गर्छ, त्यस्तै फल पाउँछ ।

रेलिंग : आज त मौलिकिसित जानैपर्छ ।

श्रीमती सूरबी : रेलिंग, यो राम्रो होइन, यस्तो नगर्नु, मेरो कुरा मान, मेरै लागी सही ।

रेलिंग : तब फेरि के गरूँ (हजलमार पट्टि हेरेर) चाहन्छौ भने तिमी पनि साथ हिँड़ ।

गीना : होइन, यिनलाई रहन दिनोस् । यिनलाई तपाईंसित जस्तो सुकै जगहमा जान दिन ।

हजलमार : (दविएको स्वरमा खिच्रतासित) तिमी एकाइन चुप लाग ।

रेलिंग : अच्छा, नमस्ते श्रीमतीजी (सिँढीको दरवाजाबाट निस्कन्छ)

ग्रेगर्स : (श्रीमती सूरबीलाई सम्बोधन गर्दै) डा. रेलिंगसित तपाईंको धेरै चिनाजाना भएको बुझिन्छ ।

श्रीमती सूरबी : हो, किन हुँदैन, धेरै पुरानो परिचय छ । म उसलाई धेरै वर्जिन्य चिन्छु । सायद तपाईंको भनाइमा एक समय थियो कि हाम्रो परिचय सम्बन्ध को रूपमा परिवर्तन हुन सक्थ्यो ।

ग्रेगर्स : भाय्यले तपाईंको साथ दियो । मेरो विचारमा यो कुरो भएन राम्रो भयो ।

श्रीमती सूरबी : तपाईंको कुरा ठीक हुनसकछ । म भावनामा बगेको छुइन । स्त्रीको लागि भावुकतामा बहनु उचित पनि होइन ।

ग्रेगर्स : तपाईंलाई यस कुराको आशंका हुन सक्तैन कि म तपाईंको पुरानो मित्रताको कुरो पिताजीलाई भनिदिए के हुन्छ ।

श्रीमती सूरबी : म आफैले उसलाई सबै कुरो भने ।

ग्रेगर्स : के साँचैनै ?

श्रीमती सूरबी : आफ्नो विषयमा मैले तपाईंको पिताजीलाई सबै घटनाहरू, सो सच्चाई थियो सबै बताएँ । उसले जब आफ्नो विचार प्रगट गरे

तब मैले सबै कुरो उनलाई बताउन उचित सम्में। अब उनको लागी कुनै कुरो नयाँ छैन।

**ग्रेगर्स :** तब म सम्भान्छु, तपाईं एकदमै स्पष्टवादी हुनुहुन्छ। साधारणतः यस्तो आशा गर्न सकिन्दैन।

**श्रीमती सूरबी :** मलाई सँधैनै स्पष्ट वात मनपर्छ। स्त्रीहरूको यसैमा कल्याण छ।

**हजलमार :** (गीनापटि हेंडे)–तिमीलै सुन्न्या, तिम्रो के विचार छ।

**गीना :** स्त्रीहरूको आफ्ना आफ्ना विचार र स्वभाव हुन्छ। सबै एउटै हुँदैन।

**श्रीमती सूरबी :** गीना, म सम्भान्छु सीधा स्पष्ट कुरोमानै भलाई छ, यसैले मैले यस्तो भैर। वर्ल साहबले पनि मवाट कुनै कुरो लुकाएर राखेको छैन। यसैले हामी दुइमा कुनै भेद ला अन्तर छैन, एक अर्कामा भरोसा गर्न सकिन्छ। उसले सबै कुरो मलाई निःसंकोच नानी जस्तो भन्न सकछ। यही कुरो त जीवनमा उसले अघि कहिले पाएन। आफ्नो बालकपनमा, आफ्नो पूर्ण जवानीको समयमा जब उ स्वस्थ थियो, उनमा बल ताकत थियो। उसर्ल सँधैनै सबै कुरो लुकाएर, पाप सम्झेर गर्नु पर्ख्यो। उसको मनमा सँधैनै पापको आशंकाको बोझ रह्यो। पाप पनि के थियो, मलाई त लाग्छ, पापको कल्पना मात्र थियो।

**गीना :** हो, थो त ठीक हो, यस्तै कुरा थियो।

**ग्रेगर्स :** (श्रीमती सूरबी र गीनालाई सम्बोधन गर्दै) यदि तपाईंहरू यस्तै कुराहरू गर्न चाहनु हुन्छ भने, मलाई आज्ञा दिनोस्।

**श्रीमती सूरबी :** होइन, तपाई किन जानुहुन्छ, बस्नोस्। मलाई अरू केही भन्न छैन। मैले केही चाल चलेको छुइन, म यही भन्न चाहन्थे। कोही प्रपञ्च गरेको छुइन, कुनै कुरो लुकाएको छुइन। सम्भवतः तिमीलाई संकोच होला कि कुनै ठूलो सम्पत्तिमा हात लगाउदैछु। यो विवाहवाट साहबले के पाउँछ, म मेरो स्वार्थ पूरा गर्दैछु। गीना, तिमी विश्वास राख यसमा मेरो स्वार्थ छैन। म उनलाई कहिले छोड़न सक्तिन। अब उसकोमा के रहन्छ पनि। यस समय म वाहेक अरू कसले उसको चिन्ता गर्छ।

**हजलमार :** उसकोमा के रहन्छ पनि!

**ग्रेगर्स :** (श्रीमती सूरबीलाई सम्बोधन गर्दै) त्यस कुराको चर्चा यहाँ नगर्नुहोस्।

**श्रीमती सूरबी :** साहबले इच्छा गरोस् वा नगरोस् त्यस कुरा लुकाएर राख्नु केही फायदा छैन। उसको नजर त बाँच सक्तैन।

हजलमार : (आश्चर्य मानेर)–नजर वॉच्च सकतैन? यो को कुरा हो साहबको नजर पनि जान्छ!

गीना : धेरैको नजर जान्छ।

श्रीमती सूरबी : सोच त, साहबको लागी नजर गए ठूलो संकट आइलाएछ, अनि के हुन्छ? कुनै कारबार गर्ने मान्छेको नजर गए उसको के हुन्छ? मेरो आँखाले उनको पनि काम चल्छ। अच्छा अब म जान्छु, मलाई धेरै काम सक्नुछ, हूँ गीना, तिमीलाई एउटा कुरा भन्न आएकी थिएँ—यदि तिमीलाई केही आवश्यकता परे, सम्झ साहबले सबै कुरो गर्न सक्छ, तिमीले निःसंकोच ग्रावर्गलाई भन्नु।

ग्रेगर्स : (व्यंगसित) यो सन्देशको लागी त, म सम्झन्छु, हजलमार अवश्यनै धेरै आभारी रहनुपनै।

श्रीमती सूरबी : किन यस्तो के कुरा छ, म जान्छु अधि पनि

गीना : महोदया, ग्रेगर्सले ठीकै भन्दैछ। अब यिनलाई साहबबाट कुनै प्रकारको सहायताको आवश्यकता छैन, चाँहदैन पनि।

हजलमार : (आत्मासात : धिमा स्वरमा) महोदया, मेरो तरफबाट साहबलाई सादर धेरै-धेरै धन्यवाद भनिदिनुहोला। औ भन्दिनुहोस कि म छिटो भन्दा छिटो ग्रावर्गलाई भेट्छु।

ग्रेगर्स : तिनी साँचैनै उसकोमा जान्छौ?

हजलमार : हो, म ग्रावर्गसित अवश्य भेट्छु। म उसलाई सोध्नुछ —मलाई उसको मालिकको कति ऋण छ। ऋण चुकाउनु मेरो कर्तव्य हो। (अद्वाहासले हाँस्छ) हा हा: कति गौरवपूर्ण ऋण। खेर छोड़ त्यस कुरालाई। म पाई पाई ऋण चुकाईदिन्छु। पाँच प्रतिशत ब्याज पनि दिन्छु।

गीना : (खित्रतासित) हाय राम, के भन्दैछौ। हाम्रोमा पैसा नै कहाँ छ?

हजलमार : (श्रीमती सूरबीलाई सम्बोधन गर्दै) आफ्नो मालिकलाई भनिदिनु, मेरो आविष्कार चाँडै पुरा हुन्छ। भनिदिनु उसको ऋणको बोझ मेरो लागी असह्य छ। त्यस ऋणबाट मुक्ति पाउन म पूरा शक्तिसाथ अथक परिश्रम गर्दैछु। त्यही आविष्कारको लागी म ज्यान दिएर काम गर्दैछु। आविष्कारको लागी म जुन पैसा पाउँछु, त्यही सबैबाट तिम्रो मालिकले जो मलाई पैसा दिएकोछ त्यो पाई पाई तिरी दिन्छु।

श्रीमती सूरबी : यहाँ केही झागडा भएको जस्तो लाग्छ।

हजलमार : त्यसको चिन्ता तिमी नगर।

श्रीमती सूरबी : अच्छा त, नमस्ते। (गीनापछि हेरेर) म तिमीसित कर्हो कुरा गर्न

आएकी थिएँ, अब अरु कुनै समय, नमस्ते । (हजलमार र ग्रेगर्स गर्दनको संकेतते सूरबी वाईको नमस्ते स्वीकार गर्छन् । गीना श्रीमती सूरबी को साय सिँढीको दरवाजापटि जान्छे ।)

हजलमार : (गीना वाहिर नजाऊ श्रीमती सूरबी वाहिर जान्छे) गीना दरवाजा बन्द गर्छे । यो एकदमै राम्रो भयो, ग्रेगर्स, यो ऋणको भारवाट मुक्ति पाएँ ।

ग्रेगर्स : हो, चाँडैने अवश्य यसवाट मुक्ति पाउँछौ ।

हजलमार : के विचार छ, मैले राम्रे व्यवहार गरें?

ग्रेगर्स : निश्चय, तिमीलाई विश्वास थियो ।

हजलमार : यस्तो परिस्थितिमा मानव आदर्शको पूर्तिको कर्तव्यको उपेक्षा कसरी गर्न सकिन्छ । म यो भारले दविएर तड़पी-तड़पी छटपटाई रहेको थिएँ । तिमीलाई के बताऊँ परिवार पाल्ने उत्तरदायित्व शिरमा छ भने वर्षौं पुरानो ऋण तिर्नु खेलाँची कुरो होइन । ऋण पनि यति पुरानो कि हिसाब राख्नु पनि सम्भव छैन तर गर्ने पर्याँ । म आत्म गौरवलाई कसरी कुरूच्यनु, उसको पनि मूल्य छ ।

ग्रेगर्स : (हजलमारको कुममा दुवै हात राख्ने) हेर मित्र, म आएरनै यो सब भयो ।

हजलमार : ठीक भन्दैछौ ।

ग्रेगर्स : तिमी बताऊ, यो राम्रो भयो कि पूरा परिस्थिति तिम्रो सामने स्पष्ट भयो ।

हजलमार : (आफ्नो चिन्ता दवाएर)–हो, अवश्य, राम्रो भयो । तर एउटा कुरा मलाई राम्रो लागेको छैन ।

ग्रेगर्स : त्यो कुन कुरो?

हजलमार : कुरा यो हो, म कसरी बताऊँ । तिम्रो अधि तिम्रो पिताको कुरा कसरी गर्छै ।

ग्रेगर्स : मेरो सम्बन्धमा यस्ता कुरा गर्नु विल्कुल उचित! चिन्ता नगर ।

हजलमार : तिमीलाई के भनौ दुवै पटिको स्थिति हेर्दा भन्ना कलंक लाग्छ । तथ्य त यो हो कि पवित्र विहेको सम्बन्धको सन्तोष पनि मेरो होइन तर साहबको भाग्यमै छ ।

ग्रेगर्स : यो तिमी के भन्दैछौ ।

हजलमार : म विलकुल ठीक भन्दैछु । तिम्रो पिता र श्रीमती सूरबी परस्पर पूर्ण विश्वासको आधारमा हृदयको पूर्ण निश्छलतासित विवाहको सम्बन्ध स्थापित गर्दैछन् । उनीहरू दुवैले एक अर्कोमा केही लुकाएका छैनन् । उनीहरूको विचमा कुनै पाखण्ड वा छलको

प्रभाव छैन। यो भन्नु उचित होला कि उनीहरूले एक अर्काको अपराध र पापको लागी उन्मुक्त हृदयले क्षमा दिएका छन्।

ग्रेगर्स : हुन सकछ, यदि यस्तो कुरा हो भने पनि के भयो।

हजलमार : वाह! त्यही त वास्तविक कुरा। हात्रो कठिन स्थितिमा त्यसै वस्तुको आवश्यकता छ। त्यसै त सम्बन्धलाई पवित्र विवाहको आधार मानिन्छ। तिमी आफैले पनि यही बात भनेको थियो।

ग्रेगर्स : होइन हजलमार, म विलकुल अर्कै बात गदैर्खु। तिमी आप्नोर पलीको तुलना यिनीहरूसित कसरी गर्न सकछौ। तिमीले मेरो अभिप्राय बुझ्यौ होइन।

हजलमार : जे पनि होसु, मलाई त यस्तो लाग्छ कि यस स्थितिमा म प्रति न्याय भएको छैन। जम्मै कुरोमा ध्यान दिएर म त यही देख्छु कि ईश्वरीय न्याय जस्तो अरू कुनै वस्तु छैन।

गीना : हाय राम, के भन्दैछौ? डर लाग्दैन, यस्तो कुरा नगर।

ग्रेगर्स : हुँ। मेरो विचार छ, यो प्रश्ननै उठाउनु उचित छैन।

हजलमार : तर म त अर्कै कुरा देख्यैछु। सबैकुरा हुँदा हुँदै पनि यस कुरामा विधाताको हात स्पष्ट देखिन्दैछ। अन्तमा उ अन्धा हुँदैछ।

गीना : कसले जान्दछ! पक्का कुरा हो कि होइन, नहुनु पनि सकछ।

हजलमार : होइन, होइन, उ निश्चय नै अन्धो हुन्छ। विधाताको न्यायमा कसरी सन्देह गर्न सकिन्छ। यस्तो नभए कर्मको फल कसरी पाउने। कर्मफल त पाउँछनै। उसले सँधैनै सिधा साधा मानिसलाई अन्धा बनाउँदै, इमान्दारीलाई धोका दिँदै आएकोछ। त्यसको फल पाउँदैन!

ग्रेगर्स : (गहिरो सास लिएर)–हो, यस्तो त उसले धेरै मानिसहरूसित गर्ख्यो।

हजलमार : औ अन्तमा अब उसको समय आयो। कर्मको अटल गतिको प्रतिफलमा उसलाई अन्धोपनको दण्ड दिइरहेको छ। यो न्याय अनिवार्य छ।

ग्रेगर्स : हाय राम, तिमी के भन्दैछौ। तिमीलाई डर लाग्दैन। यस्तो कुरोले मेरो मनमा केही भएको जस्तो लाग्छ।

हजलमार : म त सम्झन्छु, कहिले काहीं जीवनको अन्धकारमा पनि हुब्लुपर्छ। हेदविग वाहिरको दरवाजाबाट फर्केर आउँछे टोपी र कोट लगाएकोछ। छिटो हिँडेकोले उसको सास बढेको छ। उसको अनुहार प्रसन्न औ प्रफुल्लित छ।

गीना : अरे छोरी फर्केर आइस्।

हेदविग : आमा, टाड़ो जाने इच्छा भएन। आमा, म फक्केर आएको राप्रो भयो। भनुहोस, दरवाजामा मैले कसलाई भेटें।

हजलमार : श्रीमती सूर्यी लाई भेटिस होला।

हेदविग : हो हो।

हजलमार : (कमरामा ओहोर दोहोर गर्न लाग्छ) छोरी, अब उसित कुरा नगर्नु।

हेदविग छक्क परेर पलभर सोच्छे। उनको अनुहारको प्रफुल्लता हराउँछ। उ पालैसित आमा र बाबुको अनुहार हैँदै स्थिति बुझ्ने कोशिस गर्छ।

हेदविग : (पिताको नजिक गएर स्नेहले पुकार्छे) –

हजलमार : किन, के भयो हेदविग।

हेदविग : सूर्यी आन्टीले मेरो लागी केही त्याएकी थिई।

हजलमार : (कदम रोकेर उभिन्छ) – तिम्रो लागी।

हेदविग : हो पापा! आन्टीले मलाई भोलिको लागी एउटा चीज दिएर गएकी छ।

गीना : यसको जन्मदिनमा सँधैने सूर्यीले केही न केही पठाउँछे।

हजलमार : के दिएर गई।

हेदविग : आपटीले अहिले नदेखाउनु भनेकी छ। आमालाई दिन्छु। आमाले भोलि विहान मेरो आँखा खोल्नसाथै मलाई दिन्छे।

हजलमार : यो त कुनै रहस्य हो, सब रहस्य मवाटनै लुकाउनु।

हेदविग : (व्यग्रतासित) होइन होइन, पापा, तपाई चाहनु हुन्छ भने अहिले हेर्नुहोस्। एउटा ठूलो पत्र छ। (कोटको गोजीबाट लिफाफा निकाल्छे)

हजलमार : के भन्यौ। पत्र छ।

हेदविग : अहिले पत्रमात्र दिएर गई। सायद उपहार भोलि पठाउँछे। पापा हेर्नुहोस्। पत्र मेरो नाममा छ। लेखेकी छ – कुमारी हेदविग एकदल। मेरो लागी पहिलो पटक पत्र आएको छ।

हजलमार : अलिक हेरौ त।

हेदविग : लिनुहोस् (पत्र पितापटि बढाएर दिन्छे)

हजलमार : (पत्र ध्यानपूर्वक हेरेर) यो त बूढी वर्लको हातले लेखेको पत्र हो।

गीना : साहबले लेखेको।

हजलमार : तिमी आफै हेर (पत्र गीनापटि दिन्छ)

गीना : मलाई देखाउँनु हुँदैछ, म के जान्नु?

हजलमार : हेदविग, म लिफाफा खोलेर पढौं।

गीना : अहिले किन खोल्ने। भोलिको लागी दिएको, भोलिनै पढ़।

हेदविग : (आमापट्टि हेरेर मधुरो स्वरमा) आमा, के हुन्छ, अहिले पढ़नदेउ ।  
राम्रे कुरानै होला । पापा पढेर प्रसन्न भए सबै खुशी हुन्छौं ।

हजलमार : म लिफाफा खोल्नुँ ।

हेदविग : हुन्छ पापा, खोल्नुहोसु, हेरौ लिफाफाबाट के निस्कन्छ ।

हजलमार : राम्रो, (लिफाफा च्यातेर पत्र निकाल्छ) जति जति पत्र पढौ जान्छ,  
उसको अनुहारमा विस्मयको भाव देखिन्छ । यो सबको अभिप्राय:  
के हुनसक्छ? आखिर यसको मतलब के हो?

गीना : किन, के लेखेकोछ?

हेदविग : पापा, बताउनु होस!

हजलमार : एक छिन चुप लाग (पत्र ध्यानपूर्वक दोस्रो पटक पढ्छ)। उसको  
अनुहारको रंग बदलिन्छ । आफैलाई सम्हालेर बोल्छ)–हेदविग, यो  
त तिम्रो नाममा दानपत्र रहेछ ।

हेदविग : साँचैनै पापा, म के पाउँछु?

हजलमार : तिमी आफै पठ । (छोरी लेम्पको नजिकमा गएर पत्र पढ्छे ।  
हजलमार आफ्नो हातका औलीहरू खेलाउँछ, स्वतः  
बोल्छ)–आँखा, आँखा, औ यो पत्र ॥

हेदविग : (पत्रबाट आँखा उठाएर) हो पापा, मलाई लाग्छ त्यो पिताजीले  
पाउँछ ।

हजलमार : (छोरीबाट पत्र तिएर)–गीना, तिम्रो के विचार छ, यसको के  
मतलब हो?

गीना : म के भनुँ, तिमीनै बताऊ ।

हजलमार : बूझो वर्ले हेदविगको नाममा लेखेको छ । अब तिम्रो बाजेले  
दस्तावेज नकल गर्ने कामको दुःख गर्ने केही आवश्यकता छैन ।  
दफ्तरबाट उसले महीनामा पाँच पाउण्ड पाउनेछ ।

ग्रेगर्स : ओ हो!

हेदविग : साँचै आमा, पाँच पाउण्ड, मैले पढेको ।

गीना : राम्रो भयो पिताजीलाई आराम हुन्छ ।

हजलमार : पाँच पाउण्ड महीना, जवसम्म उ चाहन्छ । अभिप्रायः स्पष्ट छ  
जवसम्म उ जीवित रहन्छ ।

गीना : धेरै राम्रो भयो, विचाराको बूढेसकालमा सहारा भयो ।

हजलमार : होइन अरू पनि छ हेदविग! तिमीले पुरै कुरा पढेनौ । पिताजीको  
पछि थो दान तिम्रो नाममा हुन्छ ।

हेदविग : मेरो नाम, सब रूपिया ।

हजलमार : पत्रमा लेखेको छ, यो पैसा प्रति महीना तिमीले जीवनभर पाउँछौ ।

गीना, सुन्धौ?

गीना : ज्यू! सुन्दैछु।

हेदविग : अहा, पापा (पिताको हात झटकाएर) यति रूपियाँ पाउँछु। पापा, तब त राम्रो हुन्छ होइन।

हजलमार : (छोरीदेखि पर सरेर) राम्रो भयो (खिच्नासित ओहोर दोहोर गर्न लाए) यो सवको के अर्थ हुन्छ। उसले यो के गरेको? उसलाई हेदविगकै चिन्ता छ। उसको यो सब उदारता हेदविगकै लागी हो।

गीना : हो भोलि छोरी को जन्म दिन हो नी त।

हेदविग : पापा मैले पाएँ भने तपाईंले पनि त पाउनुहुन्छ। म जम्मै पैसा आमा र तपाईलाई दिन्छु।

हजलमार : हो आप्नो आमालाई, हो, यही त रहस्य छ।

ग्रेगर्स : हजलमार, तिमीलाई जालमा फसाउदैछ।

हजलमार : यही विचार हो तिम्रो पनि, यो जाल हो, होइन।

ग्रेगर्स : आज विहान जब उँ आएको थियो, मलाई भन्दैश्यो कि म ठीकसित तिमीलाई चिन्दिन—तिमी त्यस्ता मानिस होइनौ।

हजलमार : त्यस्तो मानिस।

ग्रेगर्स : हो मलाई भन्दैश्यो, हेर्नु।

हजलमार : म धूसको के उत्तर हुन्छ देखाइदिन्छु।

हेदविग : आमा के कुरा हो?

गीना : तिमी यहाँ के गर्दैछौ? यएर तुगा बदली गर (हेदविगको आँखामा आँसु आउँछ, उ भान्सा घरतर्फ जान्छे)

ग्रेगर्स : अब स्पष्ट हुन्छ मेरो कुरा ठीक हो कि उसको।

हजलमार : (पञ्च च्यातेर दुइ तुका बनाउँछ र टेवलमाथि फ्याँकि दिन्छ)—यो हो मेरो उत्तर, हेर्त्यौ!

ग्रेगर्स : मैले यही आशा गरेको थिएँ।

हजलमार : (आँगेटीको नजिगमा उभिएकी गीनाको छेउमा गएर धीमा आयाजमा चोल्छ) अब झूठ चल्दैन। तिमी भन्छौ, जब तिमीले मसित प्रेम गर्न लाग्यौ, उसित तिम्रो केही मतलब थिएन। यदि यस्तै कुरा हो भने हामी दुइको विहे गराईदिन उसलाई किन चिन्ता थियो?

गीना : म के बताऊँ। हामी उनको आदर गर्छौ, यही सोच्छ होला। उ कहिले काहीं आउने जाने गर्ष।

हजलमार : बस, यही बात, उसलाई अरु केही कुराको आंशका थिएन?

गीना : मलाई के थाहा, तिमी के भन्दैछौ, तिमी आफै जान।

हजलमार : म यो जात्र चाहन्छु कि तिप्रो छोरीको मेरो घरमा वस्ने अधिकार छ?

गीना : (उसको आँखामा चमक आउँछ, गहिरो सास लिन्छ) के सोध्यौ तिमीते?

हजलमार : तिमीते उत्तर दिनुपर्छ। हेदविग कस्को छोरी हो। मेरी वा...? बोल।

गीना : (हजलमारपटि उपेक्षालै हेदै) मलाई थाहा छैन।

हजलमार : (क्रोधित भएर) तिमीलाई थाहा छैन?

गीना : म के बताउन सक्छु, म जस्तो स्त्री।

हजलमार : (गीना पटिवाट आफ्नो मुख फर्काउदै) अब यो घरमा मेरो केही सम्पर्क छैन।

ग्रेगर्स : हजलमार, सोचेर सम्झोर, कुरा णर।

हजलमार : (काँटीवाट ओवरकोट निकालेर लाउँछ) म जस्तो मान्छेको लागी अब के छ। सोच्ने सम्झने कुरो के रह्यो।

ग्रेगर्स : होइन मित्र, अब त सोच्ने समय आएकोछ। तिमी तीन जना एकसाथ रहनु नितान्त आवश्यक छ। यही अवस्थामा तिमी क्षमा र अहंकारको त्यागको आदर्श प्राप्त गर्न सक्छौ।

हजलमार : होइन, मलाई त्यसको कोही चिन्ता छैन। मेरो टोपी कहाँ छ (आफ्नो टोपी लिन्छ) मेरो घर समाप्त भयो, मेरो संसार समाप्त भयो। (आँखामा आँसु देखिन्छ) ग्रेगर्स, अब मेरो संसारमा कोही छैन, न पल्नी, न छोरी!

हेदविग : (भान्सा घरको दरवाजा खोलेर बोलाउँछ) पापा, के भन्दैछौ? (पिताजीको नजिक आउँछे) पापा, पापा!

गीना : हे राम, तिमीलाई के भयो?

हजलमार : (छोरीलाई पछि हटाउदै) यहाँ नआइज, पर जा, मेरो आँखाको सामने बाट हट्। उफ् आँखा, मलाई जान देऊ (दरवाजा पटि अघि बढ्छ)

हेदविग : (दौड़न्दै गएर पितासित टालिन्छे औ चिच्याउँछे) होइन, होइन, पापा नजानुहोस्।

गीना : (रूँदै उढ्छे) के गर्दैछौ, छोरीको त याद गर।

हजलमार : होइन मलाई जान देऊ। म वस्तिन। म यहाँ बरन सक्तिन। पर हट, जाऊ (छोरीलाई पर हटाउँछ औ वाहिरको दरवाजावाट निस्कन्छ)

हेदविग : (आँसु वहाउँदै निराशासित) आमा, पापा जानुभयो, हामीलाई

छोडेर, अब आउँदैन।

गीना : छोरी, नरोज, पापा आउँछ, छिटै फर्केर आउँछ।

हेदविग : (सोफामा लड़ेर कहालिएर रुच्छे) होइन, आउँदैन, पापा फर्केर आउँदैन।

ग्रेगर्स : भाउज्यू, विश्वास राख, मैते त तिमीहरू सबैको भलाइको लागीनै यस्तो गरेको थिएँ।

गीना : भगवान जानोसु, तिमीले भलाइको लागीनै गर्व्यौ होला, तिप्रो भलो होस्।

हेदविग : (सोफामा मुख लुकाएर) हाय, म मर्हु, हाय, मसित किन रिसाउनु भो। आमा, पापालाई बोलाउनुहोस्न।

गीना : तिमी चुप लाग, नरोज। म अहिले गएर तिप्रो पापालाई बोलाएर त्याउँछु। (वाहिर जानलाई कोट लगाउँछे) सायद, तल डाक्टरकोमा गएको होला। तिमी चुप लाग्यो भने म उसलाई बोलाउन जान्छु। भन त रुँदिन भनेर।

हेदविग : (सुँक सुँक गर्दै) तिमी पापालाई बोलाऊ, पापा आयो भने म रुँदिन।

ग्रेगर्स : (वाहिर जाँदै गरेकी गीनालाई सम्बोधन गर्दै) भाउज्यू, मेरो विचारमा, एक छिन पर्ख। उसलाई मन र निर्णय स्थिर गर्ने समय देऊ।

गीना : त्यो सब गर्दै गर। पहिले छोरीलाई सम्हाल्नुपर्छ। (वाहिर जान्छे)

हेदविग : (सोफामा सिधा वसेर आँखा पुच्छे) काका, साँचो भनुहोसु, कुरा के भयो। पापा मसित किन रिसाउनु भयो... किन जानुभयो?

ग्रेगर्स : तिमीले अहिले बुझदैनौ। जब तिमी ढूली हुन्छौ तब यस्ता कुराहरू बुझाउ।

हेदविग : (आँसुको युट्को फिउँदै) — म सानी छु भनेर म रुँदै बसुँ। म ढूली भएर पनि यसरीनै रुँदै छटपटाइ बसुँ। मैते बुझि सकेकोछु कुरा के छ। सायद म पापाको छोरी होइन।

ग्रेगर्स : (द्विविधामा) हाँ, यो तिमी के भन्दैछौ?

हेदविग : आमाले मलाई कतै पाएर्काँ हुनसकछ। औ पापालाई यो थाहा भयो। मैते धेरै यस्ता घटनाहरू कितावमा पढेकीछु।

ग्रेगर्स : अच्छा मानिलेउँ, यस्तै कुरा भएकोछ भने।

हेदविग : हो, यस्तो हो तर पनि पापाले मलाई माया गर्न सक्ये, औ इच्छा भए अज्ञ वैसी माया गर्न सक्ये। जंगली हॉस पनि त वाहिरबाट आएको हो। तर पनि म उसलाई कति माया गर्छु।

ग्रेगर्स : (प्रसंग वदली गई)–जंगली हॉस, ठीक त भन्दैछो। अच्छा, जंगली हॉस अहिले कस्तो छ।

हेदविग : हाय विचारा जंगली हॉस। पापा जंगली हॉससित खुशी छैन। के बताऊँ, भन्दैथ्यो—मन चाहन्छ कि उसको गर्दन भाँचिदिउ।

ग्रेगर्स : होइन, नडराऊ, उसले यस्तो गर्न सक्तैन।

हेदविग : हो, गर्नु त सक्तैन। तर उसले भनेपछि मलाई एकदमै डर लाग्यो। म त राती सँधैनै जंगली हॉसको लागी भगवानसित प्रार्थना गर्छु—भगवानले संकट अनि मृत्युदेखि उसको रक्षा गरोस्।

ग्रेगर्स : (छोरीपछि ध्यानले हेदै)–तिमी राती प्रार्थना गर्छौं?

हेदविग : ज्यू, हो।

ग्रेगर्स : प्रार्थना गर्नु तिमीलाई कसले सिकायो?

हेदविग : म आफैले सिकेको। एक चोटि पापा साहै बिमार हुनुभयो, उनको गर्दनमा औषधी गर्नु परेको थियो। मानिसहरूले बाँच्दैन भन्ये।

ग्रेगर्स : अच्छा, यस्तो भएको थियो?

हेदविग : एक दिन ओछ्यानमा सुल जाँदा मैले भगवानसित प्रार्थना गरेको थिएँ। त्यस दिनदेखि सँधै प्रार्थना गर्छु।

ग्रेगर्स : अब तिमी जंगली हॉसको लागी पनि प्रार्थना गर्छौं?

हेदविग : ज्यू हो। जब जंगली हॉस यहाँ आएको थियो त्यस समय त्यो विमार र कमजोर थियो। त्यस समय मैले सोचे, उसको लागी पनि प्रार्थना गरे उ स्वस्य हुनेछ।

ग्रेगर्स : तिमी विहान पनि प्रार्थना गर्छौं?

हेदविग : होइन, विहान गर्दिन।

ग्रेगर्स : किन विहान गर्दैनौ?

हेदविग : विहान त उज्यालो हुन्छ औ उज्यालोमा केही डर हुँदैन।

ग्रेगर्स : सुन, तिमी जंगली हॉसलाई खुव प्यारो गर्छौं औ तिम्रो पापा उसको गर्दन भाँचिदिन्छु भन्छ।

हेदविग : होइन त्यसो गर्दैन। मनको इच्छा भनेको मात्र हो तर यसो गर्दैन। उसले मलाई बहुत माया गर्ने। पापा एकदमै राग्रो हुनुहुन्छ।

ग्रेगर्स : (हेदविगतर्फ घढेर)–अच्छा तिमी भन, आवश्यकता परे पापाको लागी तिमी जंगली हॉसलाई त्याग्न सक्छौ?

हेदविग : (उठेर उभिन्छे) जंगली हॉसलाई…।

ग्रेगर्स : तिम्रो पापाको लागी संसारको एकदमै प्यारो वस्तु त्याग्न परे सक्छौ?

हेदविग : त्यसो भए पापा फर्केर आउँछ।

ग्रेगर्स : हेदविंग, कोशिश गरेर हेर न।

हेदविंग : (उसको आँखा चम्कन्छ औ शेर कोमल हुन्छ)–अच्छा, म गर्छु।

ग्रेगर्स : सोच, गर्न सक्छौ, यति साहस छ, पूरा विश्वास छ।

हेदविंग : म पिताजीलाई जंगली हाँसलाई गोलीले मारिदिनु भन्छु।

ग्रेगर्स : अच्छा ठीक छ, तर यस विषय आमासित एकदमै कुरा नगर्नु।

हेदविंग : किन? आमासित किन नगर्नु।

ग्रेगर्स : उसले हाम्रो कुरो बुझदैन।

हेदविंग : जंगली हाँसलाई, अच्छा, म विहान गराइदिन्छु। (गीना सिंधीको दरवाजावाट आउँछे। हेदविंग आमापछि अधि बढ़छे) आमा, पापा भेट्यौ?

गीना : छोरी, भेटिन तर थाहा लाग्यो उ रेलिङ्गसित वाहिर गएको रहेछ।

ग्रेगर्स : के ठीक पता लगायौ?

गीना : हो, चौकिदारनीले बताई। उसले भन्दै थिइ, मौलिक पनि उसकै साथ गएकोछ।

ग्रेगर्स : यस्तो अवस्थामा, यस्तै अवस्थामा त उसलाई एकान्तमा गूँडु चिन्तनद्वारा आफ्नो मनमाथि विजय पाउने नितान्त आवश्यक थियो।

गीना : (टोपी र कोट उत्तार्दै)–अरे, पुरुषलाई भला सम्झन्छौ, को जान्दछ, कहिले के गर्छ। भगवान जानोसु, रेलिडले उसलाई कहाँ लग्यो। बुढिया एरिक्सनको हलमा हेरेर आएँ, त्यहाँ त थिएन।

हेदविंग : (आँसु रोक्दै)–आमा, यदि पापा फर्केन भने।

ग्रेगर्स : नघबडाऊ, तिन्हो पापा निश्चयनै आउँछ। उसलाई भोलि विहान एउटा सन्देश दिनु थियो। हेर्नु, उ अवश्य आउँछ। तिमी चिन्ता नगर, विश्वास राख। जाऊ सुन्न, नमस्ते! (सिंधीको दरवाजावाट जान्छ)

हेदविंग : (आमासित टाँसिएर सुँक सुँक गर्न थाल्छे) आमा! आमा!!

गीना : (छोरीको पिण्ठूमा स्नेहसित सुमसुमाउँदै) त्यही कुरा हो–रेलिङले ठीकै भन्दैथ्यो। पगला मानिस आएर शिर न पुच्छरको आदर्शकां कुरा बक्न थाले, यस्तै हुन्छ।

□ □ □

## पाचौं दृश्य

[ हजलमार एकदलको सुडियो । खिरकीहरूमा हेमन्तको प्रभातको धमिलो निस्तेज धूप भित्र आइरहेकोछ । छानाका खिरकीहरूमा ठूला-ठूला ऐनाहरूमा चिसो हिउँ छप छप देखिन्छ । गीना भान्सा घरबाट निस्कन्छे । घरको काम काजको सुविधा र मैलाबाट वाँच्नलाई कम्मरमा एप्रोन वाँधेकोछ । उसको एक हातमा झाडु औ अर्को हातमा झाडन छ । बैठकको दरवाजातर्फ जाँदैछे । त्यसै समय सिंढीबाट हेदविग हतारिन्दै आँउछे ]

गीना : (हेदविगलाई देखेर रोकिन्दै) – के भयो ?

हेदविग : आमा, म बताँऊ, पापा सायद तल डाक्टर अंकलको कमरामा छ ।

गीना : के भन्दैछौ ?

हेदविग : आमा, चौकिदारनीले भन्दैथिइ कि डा. अंकल जब राती फर्कन्दैथिए तब उसको साथमा दुइ अरु व्यक्तिहरूको आवाज पनि सुनेकी थिई ।

गीना : म पनि यही सोच्दै थिएँ ।

हेदविग : तर यो कुरो राप्रो होइन । पापा अंकलको कमरामा थियो त यहाँ किन आएन ?

गीना : अच्छा, हैरौं । म तल गएर उसित बात गर्छु ।

बूढा एकदल आपनो कमराबाट आँउछ । उसले रातीको लामो बस्त्र लगाएकोछ । खुट्टामा स्तीपर छ, कंकट सल्काएकोछ ।

एकदल : सुन हजलमार, हजलमार छैन ?

गीना : छैन बाहिर गएको छ ।

एकदल : यति विहानै, बाहिर त जोरको विसो आँधी छ । अच्छा, उसैले जानोस् उसको काम जानोस् । म विहान घुम्न एकतैनै जाँदैछु ।

बूढो बुँगलीको दरबाजा खोल्लाई तान्छ । हेदविग अधि सरेर उसको सहायता गर्छे । बूढो बुँगल जान्छ । हेदविगले दरबाजा ताननेर बन्द गर्छे ।

हेदविग : (आमालाई हैर्दे दविएको स्वरमा)–आमा, सुन, पिताजीलाई पापाले घर छोड़ेर गएको थाहा भए के भन्छ।

गीना : चुप लाग, पिताजीलाई भन्ने केही आवश्यकता छैन। भगवानले दया गरे, हिज यहाँ झगड़ा हुँदा पिताजी थिएनन्।

हेदविग : तर आमा, (वाटोको दरवाजावाट ग्रेगर्स सुडियोमा आजँछ)

ग्रेगर्स : भन्नुहोसु, हजलमारको केही खवर पायो?

गीना : सुन्दैछु, तल डाक्टरकोमा छ।

ग्रेगर्स : रेलिंगकोमा। के हिज उहीसित वाहिर गएको थियो?

गीना : अनि के, हिज उसैको साथ गएको हुनुपर्छ।

ग्रेगर्स : अच्छा, तर उसमाथि उसले आपानो चित्त स्थिर गर्नुपर्यो।

उसको लागी एकान्तमा बसेर मनन गर्नु नितान्त आवश्यक छ।

गीना : हो, हुनु सक्छ। तिमीले ठीकै भन्दै छौ।

वाटोको दरवाजावाट रेलिंग जान्छ।

हेदविग : (रेलिंगपटि बढ़ेर)–अंकल, पापाजी तपाईंकोमा छ?

गीना : (छोरीको साथै बोल्छे)–तपाईंको कमरामा छ?

रेलिंग : हो हो, मेरोमानै छ।

हेदविग : तपाईंले हामीलाई बताउनु भएन।

रेलिंग : हो केही मुख्ता त भयो तर सबभन्दा ठूलो समस्या त त्यस राक्षस पण्डित मेरो अभिप्रायः हो–पादरीले सम्झनु पर्ने। केरि मलाई यस्तो निद्रा लाग्योकि केही सम्झनानै रहेन।

गीना : आज केही भन्यो उसले?

रेलिंग : नबोली बसेकोछ।

हेदविग : पापाले तपाईंसित केही कुरा गरेन?

रेलिंग : एकदमै चोलेन।

ग्रेगर्स : हो, कसरी बोल्छ, म बुझछु।

गीना : अन्त के गर्देछ?

रेलिंग : सोफामा सुतिरहेको छ धुर्दै।

गीना : अच्छा? धुर्नु चै बहुत जोड़ले धुर्छ।

हेदविग : सुतेकोछ? के निद्रा आयो?

रेलिंग : अरू के भनु, सुतेको जस्तै लाग्छ।

ग्रेगर्स : हो हो, सम्झन्दैछु। यति विकट मानसिक संघर्षले क्षुब्ध भएको मानिस थाक्छ नै।

गीना : उसलाई राति धुम्ने बानी पनि छैन।

हेदविग : आमा, म बताऊँ, पापालाई निद्रा लागे राम्रै हो।

गीना : हो, राम्रे हो, अहिले उठाउनु ठीक होइन। सुल्त देऊ। डाक्टर साहब, तपाईंले ठूलो सहायता गर्नुभयो। तपाईं वस्तुहोसु, म तबसम्म उता छिटो ज्ञाहु लगाउँछु। सबै कुरै लयालिङ्गै छ। तब फेरि, हेदविग, तिमी पनि आऊ र मलाई सधाऊ।

गीना र हेदविग दुवै बैठकमा जान्छन्।

ग्रेगर्स : (रेलिंगलाई सम्बोधन गर्दै) —कसो भाइ डाक्टर के भन्छौ! हजलमारको आत्मामा जो संघर्ष चतिरहेकोछ, त्यस विषय तिम्रो के विचार छ?

रेलिंग : जहाँसम्म मैले बुझन सकेकोछु, मलाई त उसमा आत्मिक संघर्षको कुनै लक्षण देखिन।

ग्रेगर्स : के भन्दैछौ? उ कति विकट मानसिक संघर्षको भुमरीमा फँसेको छ। उसको सम्पूर्ण जीवनको आधारनै बदलिएकोछ। तिमी कसरी कल्पना गर्नसक्छौ कि हजलमार जस्ता मानिसको व्यक्तित्व…।

रेलिंग : व्यक्तित्व! उसको व्यक्तित्व! यदि हजलमारको विशिष्टताको जसलाई तिमी व्यक्तित्व भन्छौ। कहिते केही सम्भावना रहेको छ भने विश्वास गए। हजलमारको बालकपनमानै गई सको छ।

ग्रेगर्स : तिमी पनि के भन्दैछौ? जस्तो स्नेह र साबधानीसित उसको लालन-पालन भएको थियो, त्यस परिस्थितिमा उसको व्यक्तित्व समाप्त हुने के कारण हुन सक्छ?

रेलिंग : ओ हो, तिमी हजलमारको उ दुवै आधा पागल, सनकी, संडी छेमाहरूको कुरा गर्दैछौ?

ग्रेगर्स : तिमी जान्दैनौ, उ दुवै स्त्रीहरू धर्मभीरू… तर यस्तो कुराहरूको मसित खिल्ली उडाउँछौ?

रेलिंग : होइन, मैले किन दिल्लगी गर्ने। उसको विषयमा मैले धेरै कुरा सुनेकोछु। हजलमारले उनीहरूको बडो प्रसंशा गर्छ। तर उनीहरूको कृपाले हजलमारको कल्याण भएको म सम्झन्दिन। उसको यही दूर्भाग्य हो कि सबैले उसलाई देवता सम्झे, उसको पाउ धरतीमा टेक्न परेन, उसलाई मानिस बन्न दिएन।

ग्रेगर्स : तिमी उसलाई एकदमै साधारण मानिस सम्झन्छौ? उसको गहिरो सूझ र प्रतिभा को तिमी अस्वीकार गर्न सक्छौ?

रेलिंग : मैले त उसका प्रतिभाको केही लक्षण देखिन। हो उसको पिता लाई हजलमारको प्रतिभामा विश्वास थियो। बूढो उमेर भरीनै अधवेसो भएर बसे।

ग्रेगर्स : यसमा के सन्देह छ, निश्चयने उसको हृदय वालसुलभ वालकहरू जस्तो रहयो तर तिमी त बुझन चाँहदैनौ।

रेलिंग : हुन्छ सकछ। वास्तवमा त तिम्रो यो हजलमार जब स्कूलमा भर्ती भयो, मानिसहरूले उसलाई एउटा बेग्ले श्रेणीको छात्र समझे। विषेष होनहार, भावी महापुरुष सम्झन लागे। हेर्दा, गोरो सुन्दर, सबैले केटोहरूको कृष्ण जस्तै सम्झन्ये। छुलबुले स्वभाव और शेर पनि राम्रो भएको। प्रतिभाशाली भयो। अरु केटाहरूको कुरा गरे यिनी नाक खुम्चाउँथे।

ग्रेगर्स : (खिन्नतासित) – तिमी हजलमार सम्बन्धी कस्तो कुरा गर्दैछौ?

रेलिंग : ज्यू, नराप्रो नसम्झनु होस्। वास्तविकता यही थियो। तिमी उसलाई शिरमा चढाएर पूजा गर्दै बस।

ग्रेगर्स : हाम्रो पनि त आँखा थियो, हामी अन्धा थिएनौ।

रेलिंग : तिम्रो आँखा जस्तरथियो तर म तथ्य भन्दैछु। तिम्रो त आफै बुझनुमा फरक देखिन्दैछ।

ग्रेगर्स : हो सम्झने कुरा ठीक हो।

रेलिंग : विलकुल ठीक, तिम्रो आफ्नो बुझाइमानै केही चक्कर छ। एक त तिम्रो आदर्शवादको जरोको गर्भाले तिम्रो दिमाग ठीक रहेदैन। अर्को तिमी मानिसहरूलाई देवता बनाउने सवारमा रहन्छौ। तिम्रो उसित केही लेनदेन छैन। व्यर्थमा उसलाई शिरमा चढाएर उसको दिमाग खराब गरिदिन्छौ।

ग्रेगर्स : मेरो कसैसित केही लिनुदिनु छैन (यसैले म निःस्वार्थ भावले हेनु र बुझनु सक्छ)

रेलिंग : तर तिम्रो विचारमानै फरक छ। तिमी उसलाई आँखाको सामने राखेर उसको लागी पहाड़को कल्पना गर्न लाग्छौ। तिमी सबै ठाँउमा देवता पाउँछौ। यहाँ पनि एउटा देवतालाई फसाँएको छौ। मानव आदर्शको पूर्तिको कर्तव्यको किला बालुवाको आधारमा खड़ा गर्न चाहन्छौ। तर विचार यस घरका मानिससँ त अधिबाटे दिवालिया भइसकेकाछन्।

ग्रेगर्स : हजलमारलाई तिमी साँचैनै यति निकम्मा मानिस सम्झन्छौ कि तिमी सँधै उसको पछि लागेरके सन्तोष पाउँछौ?

रेलिंग : भगवानले तिमीलाई राम्रो बुद्धि देओस्। तिमीलाई त विश्वास छैन

“सर मानिसले सम्झन्छ कि म डाक्टर हुँ। डाक्टर भएको हुनाले

यो मेरो कर्तव्य हो कि आफूसित बस्ने बिमारीहरूको याद गर्नु।

ग्रेगर्स : अच्छा, त हजलमार पनि बिमार छ, उसको पनि दिमाग ठीक

छैन।

रेलिंग : यही बात हो। संकट त यो छ कि संसारमा ठीक दिमाग भएको मानिस पाउन कठिन छ।

ग्रेगर्स : हजलमारको बिमारको तिमी के उपचार गर्दैछौ?

रेलिंग : यस्ता मानिसको लागी एउटै उपचार छ कि यिनीहरूको जीवनबाट आशाको भ्रम नमेटिओसु।

ग्रेगर्स : आशाको भ्रम, के भन्यो तिमीले, फेरि भन।

रेलिंग : हो, ठीक हो। मैले भने—आशाको भ्रमलेनै यस्ता मानिसहरूलाई स्फूर्ति दिन सक्छ।

ग्रेगर्स : म सोध्न सक्छुँ, हजलमारको जीवनको लागी तिमीले कस्तो आशाको भ्रमको बन्दोबस्त गरेकाछौ।

रेलिंग : होइन, यो तिमीलाई बताउन सकिद्न। यस प्रकारको रहस्य म अबुझहरूलाई भन्न चाहाँदिन। तिमी उसको स्थितिलाई अरु विगार्दैछौ। मैले आफ्नो दवाईको परीक्षा गरिसकेकोछु। मौलिकिलाई यही उपचारले लाभ भयो। मैले उसलाई राक्षस बनाइदिएँ। यसको प्रभाव उसलाई फोका उठन दिएको दवाई जस्तो भयो।

ग्रेगर्स : तब उ रोगीको बदली राक्षस भएको छ।

रेलिंग : भगवानले तिमीलाई भलो गरोसु। तिमी राक्षसको के अभिप्राय सम्झन्छौ। राक्षस हुने विश्वास पनि एक प्रकारको आशाको भ्रम हो। यसै विश्वासमा उसको जीवन बाँचेकोछ। यदि मैले राक्षसी प्रवृत्ति हुने भ्रम उत्पन्न नगरिदिएको भए उ पहिलेनै आत्म ग्लानी र निराशामा प्राण दिइसक्ने थिए। लेप्टीनेन्टको पनि यही हाल छ तर बूढोले आफ्नो उपचार आफै गरे।

ग्रेगर्स : लेप्टीनेन्ट एकदल साहवले के गरेको छ?

रेलिंग : अच्छा त तिम्रो के बिचार छ? भालूको शिकार गर्ने बूढो मानिस बुँडगलमा गएर खरायोलाई गोलीले हिर्काएर सन्तोक मान्छन्। बूढोलाई खरायो मारेर जो सफलता र सन्तोष अनुभव हुन्छ त्यो संसारका ढूला ढूला शिकारीहरूलाई पनि हुँदैन। बुँडगलमा उभेर चार पाँच बर्षदेखि क्रिसमस को त्यौहारमा होयदालको बनको ढूला ढूला बृक्ष नै हुन्। बुँडगलमा राखिएको कुखुरा पक्षीहरू बूढोको लागी पर्वतमा बसेको पक्षीहरू हुन्। बुँडगलमा उफ्ने खरायोहरू उसले जंगलमा घुमने शिकारनै सम्झन्छ जसको शिकार त्याएको देवदारका सुखा काठहरू उसले जंगलमा गर्थ्यो।

ग्रेगर्स : दूँघोले वास्तवमा धेरै सहनु पर्यो । उसको यौवन अवस्थाको जम्मे आदर्शहरू भताभुंग भए ।

रेलिंग : मिस्टर ग्रेगर्स हेर मेरो कुरा सुन । तिमी यो नयाँ विचित्र शब्द ‘आदर्श’ प्रयोग गर्दैछौ । सबैले जानेको सीधा-सादा शब्द भन—‘प्रपञ्च’ ।

ग्रेगर्स : के तिम्रो विचारमा आदर्श र प्रपञ्च एउटैकुरो हो ?

रेलिंग : हो, त्यतिनै सम्झ जति ठूलो, दाढुरा र सानो दाढुरामा छ ।

ग्रेगर्स : डाक्टर, हजलमारलाई भैते तिम्रो फन्दावाट छुटाउनेपर्छ ।

रेलिंग : यो उसको दुर्भाग्यनै हुनेछ । यदि मानिसको आशाको भंग भए उसको जीवनको सब उत्साहनै समाप्त हुन्छ । (वैठकको दरवाजाबाट आँउदै गरेकी हेदविगलाई सम्बोधन गर्दै) अहा ! जंगली हाँसको आमा आई । अच्छा म तल गएर हैरो, तिम्रा पापा आफ्नो चमत्कारिक आविष्कारको चिन्तामा अहिले पनि चसिरहेको छ । (बाटोको दरवाजा बाट जान्छ)

ग्रेगस : (हेदविगपट्ट अधि बढेर) —त्यो काम त अहिले पूरा भएको छैन । तिम्रो अनुहार हेरेर नै मलाई थाहा भयो ।

हेदविग : कुन चाँही काम, त्यो जंगली हाँसको ? होइन, अहिले भएको छैन ।

ग्रेगर्स : मेरो अनुमान छ, तिमीले कोशिस गस्तौ होला तर साहस भएन ।

हेदविग : होइन, त्यो कुरा होइन । आज विहान मेरो निद्रा खोलिने साथै तपाईंको याद आयो तर मलाई त्यो कुरा ठीक लागेन ।

ग्रेगर्स : ठीक लागेन ?

हेदविग : ज्यू हो, हिज राती जब तपाईंले भन्नु भो मलाई पूरा विश्वास भएको थियो । तर आज विहान सोचें मलाई ठीक लागेन ।

ग्रेगर्स : हाँ, अब सम्झें, यो घरमा यत्रो दिन बसेकोले तिमी कमजोर भएको छौ ।

हेदविग : होइन, यस्तो कुरो होइन । यदि त्यस कुराले पिताजी फर्क्यो भने ।

ग्रेगर्स : यदि तिमीमा जीवनको सार्थकता चिन्ने दृष्टि भए, यदि तिमीमा आत्म समर्पणको—त्यागको भाव, वास्तविक साहस औ निर्भयता भए तिमी आफै बुझ्ने थियो कि तिमी आप्नो पापालाई कुन प्रकारले बोलाउन सक्यो, तर हेदविग, मलाई अझ पनि विश्वास छ कि तिमीमा शक्ति छ ।

ग्रेगर्स बाटोको दरवाजाबाट जान्छ । हेदविग स्टुडियोको एक चक्कर लगाए भान्सा घरतिर जाँदा, बुँगलको दरवाजामा

आवाज सुनिन्छ। हेदविग बुँडगलपाहि गएर दरवाजा  
अलिकता खोल्छ। बूढो एकदल सुडियोगा आउँछ।  
हेदविगले बुँडगलको दरवाजा फेरि बन्द गर्छे।

एकदल : हुँ, विहान घुम जाँदा एक्सै जानु मजा हुँदैन।

हेदविग : पिताजी आज कुनै शिकार गर्नुहुन्न?

एकदल : नानी, आज शिकारको मौसम छैन। हेर कहाँ कति अँधेरो छ।  
टाडोको कुरो हातभर पनि देखिन्दैन।

हेदविग : पिताजी, तपाईं सँधै खरायोको शिकार गर्नुहुन्छ। अरु शिकार गर्ने  
इच्छा हुँदैन?

एकदल : किन, खरायोको शिकार नराप्रो छ?

हेदविग : नराप्रो त होइन तर जंगली हाँस्‌।

एकदल : हो हो हो, भैले तिप्रो जंगली हाँसलाई गोलीले मार्छ भन्ने डर  
लाग्यो? छोरा, यस्तो कहिले हुन सक्तैन, यस्तो कहिले गर्दिन।

हेदविग : गर्न सक्नु हुन्न? जंगली हाँसलाई गोली मार्नु बहुत कठिन छ?

एकदल : कठिन हुन्छ? मेरो त विचार छ, म मार्न सक्छु।

हेदविग : पिताजी, कसरी गोली मार्नु हुन्छ? मेरो हाँसको होइन, अरुको  
कुरा गर्दैछु।

एकदल : हेर, जंगली हाँसको शिकार गर्नुछ भने सँधै उसको छातीमा  
निशाना लाउनुपर्छ। तब उ बाँच्न सक्तैन। यो पनि ध्यान राख  
कि पक्षीलाई गोलीले हिर्काउदा परवेटाको उल्टापाहि, पखेटापाहि  
होइन, निशाना लाउनुपर्छ।

हेदविग : पिताजी, तब जंगली हाँस मर्छ?

एकदल : निश्चय, यदि निशाना ठीक लागे, निश्चय मर्छ। अच्छा, म गएर  
लुगा लगाँऊ, तिमी बुझ्छौ होइनौ?

बूढो आफ्नो कमरामा जान्छ। हेदविग एक छिन सोचेर  
बूढोको कमराको दरवाजा पहि हेर्छे औ पुस्तकको  
आलमारीको छेउमा गएर उठेर पिस्तोल उठाउँछे औ  
ध्यानपूर्वक हेर्छे। गीना बैठकको दरवाजामा आउँछे।  
उसको हातमा झाङु र झाङन छ। हेदविगले झटपट  
पिस्तोल आलमारीमा राख्छे। गीनाले देख्दैन।

गीना : हेदविग, के गर्दैछौ? पापाको चीजहरू नचलाउनु।

हेदविग : (पुस्तकको आलमारीबाट पर हट्ट)–आमा म त चीजहरू  
मिलाउँदै थिएँ।

गीना : तिमी भान्साघरमा गएर हेरन, कफीको मुनि आगो ठीक छ। तत्त्व

झरे तिप्रो पापाको लागी कफी लिएर जान्छु।

हेदविग जान्छे। गीना स्टुडियोमा सफा गर्न लाग्छे। केही क्षणपछि वाटोको दरवाजा खोलिन्छ। औ हजलमार स्टुडियो तर्फ हेर्छ। हजलमारले ओवरकोट लाएकोछ तर शिरमा टोपी छैन। अनुहारमा दाही बढ़ेको छ। शिरको केश लत्रिएको औ अस्त व्यस्त छ। आँखा मधुरो औ गह्रौं छ।  
गीना हातमा झाङ्गु लिएर निश्चल उभिरहन्छे।

गीना : आऊ, आखिर फर्क्यौ त।

हजलमार : (स्टुडियोमा आउँछ औ मधुरो आवाजमा बोल्छ) —होइन, म अहिले जान्छु।

गीना : अच्छा अच्छा, हुन्छ तर केही ख्याल राख, कस्तो अनुहार बनाएको छौ?

हजलमार : कस्तो अनुहार बनाएँ?

गीना : ओवरकोट त हेर, कोटको के दशा बनाएकोछौ?

हेदविग : (भान्सा घरको दरवाजावाट हेर्छे) —आमा! (पितालाई देखेर प्रसन्नताले चिच्चाउँछ) —पापा! पापा!!

हजलमार : (छोरीलाई तिरस्कारको भावनाले हेर्छर पर चस्ते संकेत गर्दै) यहाँ न आऊ। (गीनालाई सम्मोधन गर्दै) —गर्दैछु, उसलाई हटाऊ।

गीना : (स्वर दबाएर) —हेदविग, तिमी बैठकमा जाऊ। (हेदविग शिर ढुकाएर जान्छे)

हजलमार : (हतारले मेजको दराज खोल्दै) —म आफ्नो पुस्तक लिन आएको। मेरो पुस्तकहरू कहाँ छ?

गीना : कुन पुस्तक?

हजलमार : मेरो वैज्ञानिक पुस्तक औ मेरा वैज्ञानिक पत्रिकाहरू, जुन आविष्कार को खोजको लागी पढ़नु जरूरी छ।

गीना : (आलमारीमा हेर्दै) —यो बिना जिल्दको?

हजलमार : हो, त्यही।

गीना : (टेबलमा पत्रिकाहरू थुपारी दिन्छे) हेदविगलाई भनुँ, यो सबै मिलाईदिनुलाई। नयाँ पत्रिकाको पत्रा काटि दिँऊँ।

हजलमार : होइन, पत्रा काटन केही जरूरत छैन। (मौन भएर उभिन्छ)

गीना : त निश्चय गर्खौ हामीलाई छोडन?

हजलमार : (पुस्तकहरू छाँटदै) तिप्री जान्दैनौ? यसमा भन्ने के कुरा छ।

गीना : हुँ…।

हजलमार : (खिन्तासित) मेरो लागी सद्य छैन। यहाँ बसेर हर समय हृदयमा

शूलको वेदना सही रहौं?

गीना : तिमी कस्तो कुरा गर्दैछु! यसको लागी भगवानले तिमीलाई क्षमा गरोस्।

हजलमार : तिमीले मसित अन्याय गरेनौ?

गीना : अन्याय त तिमी गर्दैछौ।

हजलमार : तिमीले के के गस्तौ? मानिसको केही कर्तव्य पनि हुन्छ। मानव जीवनको आदर्शप्रति पनि केही कर्तव्य सम्झनुपर्छ।

गीना : तर पिताजीको के हुन्छ? यस बुढापामा उसको के हुन्छ?

हजलमार : आफ्नो उत्तरदायित्व मलाई थाहा छ। आफ्नो असहाय अवस्थामा पिताजी मेरोमा नआएर अरु कसकोमा जान सक्छ। म शहरमा अर्को प्रबन्ध गर्नु। हँ, बाटोमा कसैले मेरो टोपी पाएन?

गीना : किन, टोपी हरायौ?

हजलमार : हो, हरायो! हिज राती म फर्कन्दा जस्तर पनि टोपी मेरो शिरमा थियो। तर विहान देखि पाउँदिनँ।

गीना : हाय राम, राती दुइ लफांगाहरूसित कहाँ कहाँ थुमी बस्यौ?

हजलमार : उटपटाङ कुरा नगर, यस्तो मानसिक अवस्थामा ती सब कुराहरू कसरी याद रहन्छ?

गीना : राती सर्दी त लागेन. (भान्सा घरमा जान्छे)

हजलमार : (टेवलको दराजवाट चीजहरू निकातेर टेबलमा राख्दै बरबाँउँछ) –रेलिंग एकदमै गुण्डा हो। पक्का बदमाश! निर्लज्ज, अरुलाई कसरी बहकाउँछ—उसको ज्यान लिन्छु।

केही पुरानो पत्रहरू एकपटि राख्छ। उसको ध्यान हिज बेलुकी च्यातेको पत्रतर्फ जान्छ। पत्रका दुक्राहरू, उठाएर हेर्छ, फेरि राख्छ। गीना भान्सा घरबाट आउँछे।

गीना : (टेबलमा सानो ट्रेमा खाजा राख्छे) इच्छा भए यो गरम खाऊ। एउटा दुक्रामा मखन लगाएकोछु। अलिक नुन लगाएको मासु पनि छ।

हजलमार : (ट्रेमा राखेको खाजा हैदै) नुन हालेको मासु! मलाई यो घरको केही चीज चाहिन्दैन। पुरा दिन र रात चौविश घण्टा भो मैले एक दाना पनि मुखमा हालेको छुइन, तर पर्वाह हैन। मेरो कागज कहाँ छ? शुरूमा मैले जो नोट लेखेको थिएँ मेरो डायरी र जरूरी कागज कहाँ उडेर गयो? (वैठकको दरवाजा खोलेर हेर्छ, तर पछि हटेर तुरन्तै बन्द गछे) उ फेरि यहाँ बसेकी छ।

गीना : छोरी हो, कहाँ त बस्छे।

हजलमार : वाहिर आऊ (हजलमार दरवाजा खोलेर हेदविगलाई नछुनुको लागी एकापट्टी सर्छ हेदविग डरले चुपचाप स्तुडियोमा आउँछ) म दुइचार मिनटको लागी पुरानो घरमा आएकोछु। जसको यो घरसित केही सम्बन्ध छैन, उनीहरू मलाई किन दुःख दिन्छन्। (बैठकमा जान्छ।)

हेदविग : (लामो पाइला उठाएर आमातर्फ जान्छे औ काम्है धीमा स्वरमा सोच्छे) के मलाई भनेको।

गीना : छोरी! तिमी भान्सा घरमा जाऊ, राम्रो होइन, आफ्नो कोठामा जाऊ। (हजलमार पट्टि फर्केर भन्छे)–एक छिन पर्ख, म सबै कुरो निकालीदिन्छु।

हेदविग : (भयभीत, झिङ्गट मानेर केही बेर निश्चल र मौन बस्छे। दाँतले ओठ टोक्दै आँसु रोक्छे। हातको मुटकी बाँध्छे औ ओठ ओठमें धीमा स्वरमा बोल्छे)–जंगली हाँस… (आलमारीको नजिकमा गएर मायियाट पिस्तोल उठाउँछे। र विस्तारसित बुँडगलको दरवाजा खोल्छे र फेरि बन्द गर्छे।) बैठकमा हजलमार र गीना झगडा परेको आवाज सुनिन्छ। हजलमार बैठकबाट केही कापीहरू र कागज लिएर निस्कन्छ। औ सबै कुरो टेबलमा राखिदिन्छ।)

हजलमार : यो सब चीजहरू त्यो सूटकेसमा कस्तरी आँट्छ। सैकडौं चीज छ, मलाई चाहिने।

गीना : (सूटकेस लिएर हजलमारको पछि बैठकबाट आउँछे) अच्छा, ती चीजहरू पछि तैजाऊ। अहिले एउटा कमेज, जंगिया र बन्धान राख।

हजलमार : ओह, सब चीजहरू मिलाउनु बाँध्नु कति साहो छ। (ओवरकोट उतारेर सोफामा फाँयाकी दिन्छ।)

गीना : तिम्रो कफी त्यसै ठण्डा भइ सक्यो।

हजलमार : हुँ (केही सोचेर कफीको एक घुटको पिउँछ औ फेरि अर्को घुटको)

गीना : (झाइनले चौकीहरू पुछ्दै)–खरायो राष्ट्रलाई यति ठूलो बुँडगल धेरै मुश्किलले पाउँछ। खोज्नु धेरै घुम्नुपर्छ।

हजलमार : के यो खरायो पनि म लान्छु।

गीना : हो, पिताजी खरायो बाहेक बस्न सक्दैन।

हजलमार : बस्नेपर्छ। खरायो के हो, म उसको लागी ठूल्ठूला चीजहरू छोडेर जाँदैछु।

गीना : (आलमारी पुछ्दै)–भन्हौ भने तिम्रो बाँसुरी पनि सूटकेसमा

हालिदिन्छु !

हजलमार : होइन, मलाई वाँसुरीको जरूरत छैन ! हो, पिस्तोल राख !

गीना : के बन्दुक साथमा लिएर जान्छौ ?

हजलमार : हो, मेरो पिस्तोल, याद गर्नु, गोली हालेकोछ। त्यसलाई सूटकेसमा राख ।

गीना : (अलमारी माथि हेरे) —यहाँ त छैन ! पिताजीले लगेको होला ।

हजलमार : के दुँझलमा गएको थियो !

गीना : अरू कहाँ जान्छ ।

हजलमार : हो, विचारा काम बेगर बसेर समय विताउनु पनि कठिन पर्छ ।  
मखन लगाएको रोटीको टुक्रा चपाउनु थाल्छ औं प्यालाको कफीको शेष घुटको पिउँछ ।

गीना : कमरा किरायमा नदिएको भए तिमी त्यसैमा बस्न सक्ने थियौ ।

हजलमार : किन त्यो अर्के जगह हो ? यो घरमा, कहिले पनि, म कुनै पनि हालतमा बस्न सक्तिन ।

गीना : चाहन्छौ भने दुइचार दिनको लागी बैठकमा बस । त्यहाँ कोही जाँदैन ।

हजलमार : होइन, होइन, यो घरमा कुनै हालतमा पनि होइन ।

गीना : अच्छा, तल डाक्टर र पादरीसित बस ।

हजलमार : तिमी मेरो सामने उनीहरूको कुरा नगर । मलाई उनीहरूको नाम सुन्न साथ घृणा हुन्छ । यो सब हुँदैन, म आफ्नो बाटो खोज्छु । आँधी-पानीमा पनि भटकिएर पिताजी औं मेरो शरण खोज्छु ।

गीना : सोच त तिम्रो टोपी पनि हरायो । औं हिउँ पनि पर्दैछ ।

हजलमार : औं हो, त्यो मैलाको कीरा औं बेइमान । म टोपीको बन्दोबस्त जसरी भए पनि गर्नु । (मखन लगाएको रोटीको टुक्रा टुक्रा उठाएर खान्छ) मलाई आफ्नो निर्वाहको प्रबन्ध गर्नै पर्छ । त्यसै त ज्यान दिदिन ।

टेबलमा राखेको ट्रेमा हेर्छ ।

गीना : के चाहिन्छ ?

हजलमार : मखन छैन ?

गीना : अहिले ल्याउँछु । एक सेकेण्डमा (भान्सा घरमा जान्छे)

हजलमार : (गीनालाई बोलाउँछ) —ओहो, होस, कुनै जरूरत छैन (मेरो लागी सुखा रोटी कक्फी छ ।)

गीना : (मखनको प्याला लिएर फर्कन्छे) यो एकदमै ताजा, विहानमात्र निकालेको हो।

गीना हजलमारको लागी अरु एक प्याला कफी तयार गर्छे। हजलमार सोफामा बस्तु। रोटीको एक टुक्रामा मखन लगाएर खान थान्छ। चुपचाप कफी पिउँछ।

हजलमार : म सोच्दै छु एक दुइ दिन बैठकमै वसे अरुलाई बैठकमा दखल दिन केही आवश्यकता पर्दैन।

गीना : जरुर वस्तु सक्छौ। यो त तिप्रो इच्छामा निर्भर गर्छ।

हजलमार : कारण यो हो पिताजीको सब सामान एकदमै उठाएर लानु सम्भव छैन।

गीना : हो, पहिले पिताजीलाई यो पनि बताउनुपर्छ कि तिमी हामीलाई छोडेर जाइदैछौ, यहाँ वस्टैनौ।

हजलमार : (कफीको प्याला पर सारेर) हो, त्यो त अर्के कुरा हो। मैले त यी सबै समस्याहरूको नयाँ प्रकारले सुलझाउनु पर्छ, पूरा परिस्थितिलाई विचार्नुपर्छ। आराम को लागी समय चाहिन्छ। यी सबै कुराहरू एकै दिनमा हुनसक्दैन।

गीना : हो हो, औ मौसम पनि त खराव छ।

हजलमार : (टेवलमा राखिएको वर्ल साहब को पत्र उलटाइ पल्टाइ हेछ)–अच्छा यो पत्र अहिले सम्म यही छ?

गीना : मैले त देखेको पनि छैन।

हजलमार : मलाई यो झागडासित के मतलब?

गीना : हो, हामीलाई यो के गर्नु?

हजलमार : तर उसलाई हराउनु पनि त राम्रो होइन। मेरो सामान निकाल्दा, उल्टा-पुल्टा हुँदा हराउनु पनि त सक्छ।

गीना : हुन्छ, म यसलाई सम्हालेर राख्छु।

हजलमार : यो दानपत्र हो। यसमा पहिलो अधिकार त पिताजी को छ। यस विषय जो निर्णय गर्नुपर्छ पिताजीलेनै गर्न सक्छन्।

गीना : (गहिरो सास लिएर)–हो उनै विचाराकले गर्नुपर्छ।

हजलमार : यो पत्रको दुका हराउनु हुँदैन, अलिकता गम छ, म यसलाई जोडी दिउँ?

गीना : (आलमारीपटि जान्छ)–यो हो गम।

हजलमार : सानो ब्रुस छ?

गीना : ब्रुस पनि छ (गमको भाँड र ब्रुस हजलमारलाई दिन्छे)

हजलमार : (उठेर आलमारीवाट कैंची लिन्छ) यसको पछि एक दुका कागज

लगाएर जोड़ी दिँऊ।

कागजको मसिनो टुक्रा काटेर पत्रमा टाँसी दिन्छ।  
अरुको पैसासित मेरो के लेनदेन। विचारा असहाय बूढ़ोको धनमा  
म किन हात लगाऊँ। कसैको धन सम्पत्तिसित मेरो के मतलब।  
आफूलाई के छ: बसी रहोस्, सुक्छ। सुकेपछि उठाएर राखु।  
मलाई यो सित के मतलब! मलाई केही छैन।

वाटोको दरवाजावाट ग्रेगर्स ट्सूडियोमा आउँछ

ग्रेगर्स : (छक्क परेर) अरे, हजलमार तिमी यहाँ?

हजलमार : (झट्ट उठेर खड़ा हुन्छ) थकावट र चिन्ताले मेरो मन डुब्न लागेको  
थियो।

ग्रेगर्स : अच्छा, खाजा खायौ?

हजलमार : शरीर अन्न विना चल्न सक्दैन।

ग्रेगर्स : तिमीले के निश्चय गर्खौ?

हजलमार : म यस्तो व्यक्तिको लागी केवल एउटैकुरो हुनसदृष्ट। म आफ्नो  
खास चीजहरू सम्हाल्दैछु। अतिक समय लाग्छ, तिमीलाई थाहा  
छ।

गीना : (खिन्नताले पतिलाई सम्बोधन गर्दै) बताऊ, तिम्रो लागी कमरा  
ठीक गरौ वा तिम्रो सामानहरू सुट्केसमा राख्नुपर्छ?

हजलमार : (ग्रेगर्सको उपस्थितिमा चिन्ता व्यक्त गर्दै) सूट्केसमा सामान  
राख्न्छैछौ औ कमरा पनि ठीक गर्दैछौ?

ग्रेगर्स : (केही सोचेर) मलाई यस, कुराको अतिकति पनि अनुमान थिएन  
कि हाम्रो कुराको यो पिरणाम हुन्छ। म विलकुल बुझन सक्तिन  
कि तिमीलाई घर छोडेर जाने के आवश्यकता छ।

हजलमार : (उदिन्नतासित ओहोर दोहोर गर्न लाग्छ) तिमी नै बताऊ, म के  
गरूँ। ग्रेगर्स, मनमा यस्तो बोझ लिएर वस्तु मलाई सम्भव छैन।  
म निरन्तर मानसिक क्लेशमा रह्न सक्तिन। मलाई आफ्नो  
कामको लागी मानसिक शान्ति र सुविधाको आवश्यक छ।

ग्रेगर्स : मानसिक शान्ति र सुविधा यहाँ तिमीलेकिन पाउन सक्तैनौ?  
कोशिस गरेर हेर। म सम्झान्छु कि तिमीले अधिक भन्दा ठोस  
आधारमा नयाँ जीवन शुरू गर्न सक्छौ। यो पनि सोच तिमीले  
आविष्कारलाई जीवन को लक्ष्य मानेको छौ।

हजलमार : उफ्, तिमी त्यस आविष्कारको कुरा नगर। त्यो कुरो धेरै टाङे  
पुगी सकेकोछ।

ग्रेगर्स : यस्तो के कुरा छ?

हजलमार : भगवानने जान्दछ तिमीने बताऊ। म के आविष्कार गरौं। मानिसहरूले सबै कुरा गरी सके, अब नयाँ आविष्कार के रहेकोछ?

ग्रेगर्स : तर तिमीले त्यसको लागी कति परिश्रम गरेको छौ।

हजलमार : यो सब बदमास रेलिंगको खेल हो, उसैले मलाई यो मूर्खतामा फँसाएको हो।

ग्रेगर्स : डॉ. रेलिंगले!

हजलमार : हो, उसैले भन्यो, म प्रतिभावान छु भनेर। म फोटोग्राफीमा नयाँ महत्वपूर्ण आविष्कार गर्न सक्छु,।

ग्रेगर्स : अच्छा रेलिंगले?

हजलमार : म त्यो सुख सपनामा डुँवे। आविष्कार गर्न सक्ने सपना भन्दा अधिक मलाई हेदविगको विश्वासमा थियो। मैले सम्झेको थिएँ कि निर्दोष सरल छोरीलाई पूरा विश्वास छ कि म ठूलो आविष्कार गर्दैछु। तर मेरा मूर्खताले छोरीलाई मैले यत्रो निर्दोष र सरल सम्झे।

ग्रेगर्स : यो तिमी कसरी भन्न सक्छौ कि हेदविगको त्यस कुरामा साँचैनै विश्वास थिएन।

हजलमार : सब कुरो हुन सकछ। अब मलाई कुनै पनि कुरोमा विश्वास छैन। त्यही छोरीको कारणलेैन सब झगडा भएको हो। उसले मेरो जीवनको सब कुरो समाप्त गरिदियो।

ग्रेगर्स : हेदविगले? हेदविग विषय तिमी कस्तो कुरा गर्दैछौ? विचारी हेदविगले के गरी दिई?

हजलमार : (ग्रेगर्सको कुरालाई ध्यान नदिइ) म भन्न सक्तिन, म उसलाई कति माया गर्छु। म भन्न सक्तिन कि जब पनि म बाहिरबाट घर आँउथो छोरी खुशीले ठूलूला आँखा पार्दै दोडेर आएर मसित टाँसिन्ये तब मलाई कत्रो आनन्द अनुभव हुन्थ्यो, म खुशीले गदगद हुन्थ्ये। म विश्वासमा अन्धा भएको थिएँ। म त्यस केटीको स्नेहमा आँखा बन्द गरेर भ्रममा थिएँ कि उसले पनि माया गर्छै।

ग्रेगर्स : तिमीले यो कसरी सम्झ्यो कि थी भ्रम थियो?

हजलमार : कसरी बुझन सक्छु? गीनाबाट सत्य कुरो जान्न सकिन्दैन। आदर्श कर्तव्य जस्ता उँचा भावनासित उसको केही सम्पर्क छैन। ग्रेगर्स तिमी बाहेक औ उसको अधि आफ्नो सन्देहको बेदना प्रगट गर्न सक्छु। सब भन्दा ठूलो सन्देह त यो हो कि हेनविगले मलाई कहिले पनि साँचो माया गरीन।

ग्रेगर्स : यस सन्देहको लागी कुनै कारण वा प्रमाण त हुनुपर्छ । (ध्यानले सुन्ने), छ, केही, के जँगली हाँस चिच्याउदैछे?

हजलमार : जंगली हाँस बोल्दै छ होला । पिताजी बुँगलमा हुनुहुन्छ ।

ग्रेगर्स : पिताजी बुँगलमा हुनुहुन्छ? (ग्रेगर्सको अनुहारमा प्रसन्नता छाउँछ), सुन, हुनसक्छ तिमीले प्रमाण पाउँछौ कि हेदविंग प्रति तिमीमा भएको सन्देह निराधार छ । तिमीलाई उसले साँच्चैनै माया गर्दै ।

हजलमार : उसले के प्रमाण दिनसक्छ? म उनीहरूको कुनै कुरोमा पनि विश्वास गर्न सक्तिन ।

ग्रेगस : हेदविंगको हृदयमा छल हुनै सक्तैन ।

हजलमार : ग्रेगर्स, यही कुरोमा त सबै भन्दा ठूलो सन्देह छ । कसले जान्दछ, गीना त त्यो श्रीमती सूर्वी ले केटीको कानमा के के भनि राखेकीछन् । अनि यो पनि म जान्दछु कि केटी धेरै गहिरो छे । कसलाई थाहा छ यो दानपत्रको उद्देश्य के हो? अचानक आफै आए । यसको लागी के के साँठ-गाँठ गरिएको होला? मलाई त केही सन्देह लागेको थियो ।

ग्रेगर्स : यो तिमी कस्तो कुरा गर्दैछो? बडो विचित्र भावना छ तिम्रो ।

हजलमार : अब मेरो आँखा खोलिएकोछ । तिमी हेर मामला दानपत्रसम्म मात्र रहैदैन । हेदविंग माथि सूर्वी महोदयाको दया सँधैनै रही आएकोछ । अब उसको हातमा मौका छ । केटीको लागी जे पनि गर्न सक्छ । जब चाहन्छ, केटीलाई यहाँबाट लैजान पनि सक्छ ।

ग्रेगर्स : हेदविंग तिमीलाई छोडेर जाँदैन ।

हजलमार : तिमी यी कुराहरू रहनदेउ । उसकोमा के कमी छ । जब इच्छा हुन्द, लोभ्याउन सक्छ, लोभमा फसाँएर इशाराले बोलाउन सक्छ । बताउन सक्तिन म उसलाई कति माया गर्दै । मैले निश्चय गरेको थिएँ कि म उसको जीवन भर हेर्चहि गर्षु, उसको अँध्यारो जीवन मार्गमा सँधै साथ दिनेछु । मेरो लागी उ सँधै अँधेरोबाट आतंकित कारबको बच्चानै बनेर बसी । तर आज मेरो आँखा खोलियो और मेरो हृदय बेदनाले फाटिन लागेकोछ । यो गरीबको घर र गरीब फोटोग्राफर उसको लागी के हो । उ त यहाँ खाली दिन काटदैछे । बडो चलाकी र चतुरताले मलाई मूर्ख बनाउदै आएकी थिइ ।

ग्रेगर्स : होइन, होइन, स्वयं तिम्रो हृदय पनि यो मात्र सक्तैन ।

हजलमार : यही त सबै भन्दा ठूलो समस्या छ । म आफै जान्दिन के मानौ । जान्ने केही उपाय पनि छैन, तर तिमी बताऊ, मेरो कुरामा के

सन्देह छ। हा हा हा (हाँसे कोशिश गषी) मेरो भाई, तिमी मानव-आदर्शको कर्तव्यको पूर्तिको विचारमा के के सोच्छौ। अरु मानिसहरु केटीलाई सुख शान्तिको प्रलोभन दिएर भन्छन् उसलाई छोड। यहाँ के छ? यहाँ आएर सुख अनि ऐश्वर्यको जीवन हेर!

ग्रेगर्स : (हतारिएर) अच्छा त तिम्रो के विचार छ?

हजलमार : तिमी सम्झन्छौ म केटीलाई केही भनुँ, हेदविग, तिमीलाई उनीहरूले सब सुख र ऐश्वर्य दिंदैछन् तर तिमी ती सब मेरो लागी त्याग्न सक्छौ। (अन्योलमा हाँस्छ), यस्तो सल्लाहको लागी धन्यवाद! तिमी पनि जान्दछौ, म के उत्तर पाउँछु। (बुँझगलमा पिस्तोल चलेको आवाज सुनिन्छ)

ग्रेगर्स : (अत्यन्त खुशी भएर) हजलमार, के गर्दैछौ?

हजलमार : (बुँझगल पट्ठि संकेत गर्दै) तिमीले सुन्नो, पिताजी यो समय पनि शिकार बिना बस्न सक्दैन।

गीना : (भान्सा घरवाट निस्केर) बुँझगलमा गएर हेर, पिताजीले केही उपद्रव त गरेन?

हजलमार : अहिले हेषु।

ग्रेगर्स : (भावुकताले भरिएको स्वरमा) एक छिन पर्ख! यो आवाज के हो?

हजलमार : हो हो जान्दछु।

ग्रेगर्स : होइन, तिमी जान्दैनौ, म जान्दछु, तिमीले प्रमाण खोजेको होइन, पायो?

हजलमार : के चीजको प्रमाण?

ग्रेगर्स : यो केटीको त्याग हो, उसले आफ्नो बाजेलाई भनेर जंगली हाँसलाई गोती मार्न लगायो।

हजलमार : जंगली हाँसलाई गोतीले मार्न लगायो?

गीना : हो ! यो के?

हजलमार : तर किन!

ग्रेगर्स : छोरीले तिम्रो लागी त्याग गरी। उसले तिमीलाई पाउन आफ्नो सबैभन्दा बहुमूल्य औ प्यारो बस्तुलाई त्यागी दिई। उसलाई विश्वास थियो कि उसले यो त्याग गरे तिमी फेरि उसलाई माया गर्न लाग्छौ।

हजलमार : (भावुकताले द्रवित स्वरमा), विचारी केटी!

गीना : जान्दैन, के के सोच्छे उसले।

ग्रेगर्स : हजलमार, उ तिम्रो मायाको भूखाथिई। तिम्रो स्नेह बिना जीवन सम्भव छैन भन्ने सोच्छी।

- गीना : (आँखामा आँसु रोकेर हजलमारलाई हेद्दे) देख्यो?
- हजलमार : (गीनापटि हेद्दे) हेदविग कहाँ छ?
- गीना : (आँसु पुछेर) के थाहा, सायद भान्सा घरमा बसिरहेकी होली।
- हजलमार : (भान्साघरमा गएर दरवाजा खोल्दै चोलाउँछ) हेदविग, यहाँ आऊ (भान्सा घरमा हेछी) होइन, यहाँ त छैन।
- गीना : तब आफ्नो सानो कमरामा लुकेर बसेकी होली।
- हजलमार : (भन्सा घरवाट गएर सानो कमरामा हेद्दे) छैन, यहाँ पनि छैन। कमराबाट निस्केर धुम्न बाहिर कतै गएकी हुनुपर्छ।
- गीना : त के गरोस! तिमीले उसलाई घरमा कहीं बस्न दिएनौ।
- हजलमार : कहिले फर्कन्छे ! आएपछि म उसलाई भनुँ। ग्रेगर्स, तिमी चिन्ता नगर, सबै ठीक छ। म आफ्नो जीवन फेरि आरम्भ गर्नेछु।
- ग्रेगर्स : (गम्भीरतासित) मलाई पहिलैनै विश्वास थियो कि छोरीको सरल हृदयलैनै तिप्रो जीवन पवित्र बनाउन सकछ। (वूढो एकदल आफ्नो कमराको दरवाजामा देखापर्छ। पूरा वर्दी लगाएकोछ और पेटीमा तलवार वाँधेकोछ)
- हजलमार : (छक्क परेर) पिताजी, तपाईं यहाँ?
- गीना : (वूढोपटि हेरेर) गोली तपाईंले आफ्नो कमरामा चलाउनु भयो?
- एकदल : (प्रश्नसित खिन्न भएर) हजलमार, तिमी एक्लै शिकार खेल्दैछो?
- हजलमार : (चिन्तित भएर आत्तिन्दै) तब त्यो गोली तपाईंले चलाउनु भएन।
- एकदल : मैले गोली चलाएँ? हाँ!
- ग्रेगर्स : (हजलमारलाई सम्बोधन गर्दै) देख्यौ तिमीले! छोरी आफैले जंगली हाँसलाई गोली मार्यो।
- हजलमार : के भन्दैछो तिमी (चाँडो बुँझगलपटि गएर दरवाजा झट्ट खाल्छ। बुँझगलमा हेरेर उ चिच्याउँछ) हेदविग!
- गीना : (बुँझगलको दरवाजापटि दौड्नेहो) हेदविग, के भयो?
- हजलमार : (बुँझगलमा जाँदै) लडेकी थिइ।
- ग्रेगर्स : हेदविग लडेकी छ (हजलमार पटि जान्छ)
- गीना : (बुँझगलमा आत्तिन्दै जान्छे) हेदविग हाय! के भयो, हाय राम के भयो!
- एकदल : वाह! वाह! केटी पनि शिकार खेल्न थाली। (हजलमार, गीना र ग्रेगर्स भएर हेदविगलाई उठाएर सुडियोमा ल्याउँछ। हेदविगको दाहिने हात झुण्डिएकोछ औ हातमा पिस्तोल चलियोसित समातेको छ।)

हजलमार : (व्याकुलतासित) केटीको हातबात पिस्तोल चल्यो, चोट लागेकोछ, छिटो डॉक्टर बोलाऊ, छिटो।

गीना : (दौड़ेरवाटोपटि जान्छ र बोलाउँछे) डाक्टर साहब! रेलिंग साहब, छिटो, कुदेर आउनोस्। (हजलमार र ग्रेगर्सले हेदविगलाई सोफामा सुताउँछ)

एकदल : (गम्भीरतासित) बन आफ्नो बदला आफै लिन्छ!

हजलमार : (धुङ्गा टेकेर सोफाको छेउमा वस्तु) यसलाई होश आँउदैछ, आउँदैछ, हो हो आउँदैछ!

गीना : (वाटोको दरवाजाबाट फर्कें) चोट कहाँ लागेको छ। मैले त कहाँ पनि देखिन।

रेलिंग झटपट आँउछ। उसको पछि मौलविक पनि आँउछ, उसको शरीरमां कोट र गलामा नेकटाई छैन

रेलिंग : किन, के भयो?

गीना : भन्दैछ हेदविगलाई गोली लागेकोछ।

हजलमार : यहाँ आऊँ, हेरेर सम्हाल।

रेलिंग : गोली हानी दियो?

टेबललाई धक्काले हटाएर सोफाको नजिक आउँछ, परीक्षा गर्न छुक्छ।

हजलमार : (चिन्तित भएर रेलिंगलाई हेदै) डॉक्टर कुनै खतरा त छैन।

अलिक्कतिमात्रै खून निस्कोकोछ, डरको त केही कुरा छैन होइन।

रेलिंग : यो कसरी भयो?

हजलमार : मलाई त केही थाहा छैन।

गीना : जंगली हाँसलाई गोलीले हिर्काउन चाहन्थी।

रेलिंग : जंगली हाँसलाई?

हजलमार : पिस्तोल आफै चल्यो होला!

रेलिंग : हो, सम्भवतः।

एकदल : बन आफ्नो बदला लिन्छ तर मलाई केही डर छैन। (बूझे बुँडगलमा गएर दरवाजा बन्द गर्दै)

हजलमार : डॉक्टर, तिमी किन भन्दैनौ?

रेलिंग : गोली छातीमा लागेको छ।

हजलमार : तर यसको होश त आँउदैछ!

गीना : (रुँदै) मेरी छोरी, हाय मेरी छोरी!

ग्रेगर्स : (रुँचे स्वरमा) अथाह सागरको गहिराईमा ।

हजलमार : (सहसा उभिन्छ) होइन, मेरी छोरी मर्न सक्तैन। डाक्टर भगवानको लागी बचाऊ। एक मिनटको लागी बचाईदैऊ। म उसलाई बताऊँ, म उसलाइ कति माया गर्दू। सँधै माया गरी रहनेषु ।

रेलिंग : गोली छातीमा लागेकोछ। खून पेटभित्र पसेको छ। प्राण त्यति बेलै निस्केको हुनुपर्छ ।

हजलमार : हाय। मैले उसलाई मवाट पर सारें। विचरा डराएर बुँगलमा गई। हाय विचरीले मेरो मायाको लागी प्राण दिई। (हिक हिक गर्दै रुन्छ) मेरो यो पाप कहिल्ये छुट्टैन। हाय, म उसलाई कहिले पनि बताउन सकिदन (दुवै हात मुट्ठी पारेर आकाश पढ्दि उठाउछ)। हे भगवान, यदि कोही भगवान छ भने मलाई बताऊँ! मसित यस्तो किन गर्थ्यौ ?

गीना : (हिक हिक गर्दै) चुप लाग, चुप लाग, यस्तो कुरा नगर। म जान्दछु, हामी उसलाई राख्ने योग्यको थिएनौ।

मौलिक : छोरी जीवित छ, उ निद्रामा छे ।

रेलिंग : किन व्यर्थेमा बबदैछौ ?

हजलमार : (आफूलाई सम्हाल्दै दुवै हाल छातीमा राख्ने सोफाको नजिकमा आएर शिर झुकाएर हेदविग पढ्दि हेछी) : तिमी सँधैको लागी मैन र निश्चल भयो ।

रेलिंग : (केटीको हातवाट पिस्तोल छुट्टाउने प्रयत्न गर्दै) हेर, कति जोड़ले, कलि बलियोसित पक्केकी छ ।

गीना : छोडी दिनोसु डाक्टर साहब, छोडी दिनु होस। औँतीहरू दुख्छ, यस्तै रहन दिनोसु ।

हजलमार : पिस्तोलसितै जान देऊ ।

गीना : हो, रहोस! छोरी यहाँ सबैको अधि कसरी पड़िरहन्छ। उसकै कमरामा लानुपर्छ। (हजलमारलाई सम्बोधन गर्दै) आऊ। उठाएर मसित हिँँ! (हजलमार र गीना भएर हेदविगलाई उठाउछ)

हजलमार : (गीनासित छोरीलाई उठाउंदै) गीना, हाय गीना! यो चोट कसरी सहनु?

गीना : सहनै पर्छ। एक अर्काको सहारामा सहन्छौं। हामीहरू आफैले गर्नुपर्छ ।

- मौलविक : (आशीर्वादको मुद्रामा हेदविग माथिहात राखेर औँठ बरबरोँउछ । भगवान, तिम्रो दया अपार छ ! पृथ्वीको अंश पृथ्वीमा, माटो, माटोमा ।
- रेलिंग : (पादरीपटि झुकेर दविएको स्वरमा ) चुप वस मूर्ख, नशामा छौ ? (हजलमार र गीना छोरीलाई उठाए र भान्सा घरवाट लान्छ । रेलिंग उपटि हेरी रहन्छ । मौलविक वाटोको दरवाजावाट भाग्छ ।)
- रेलिंग : (ग्रेगर्सको छेउमा जान्छ । ग्रेगर्सको अनुहारमा आतंक छाएकोछ । दाँत किटेर उभिएकोछ । रेलिंग उसलाई सम्बोधन गर्दै) : म कसरी मात्र सक्छु कि यो घटना आकस्मिक हो
- ग्रेगर्स : (गला सफा गर्नलाई बुट्को लाँउदै ) कसैले पनि भत्र सक्तैन, यो दुर्घटना कसरी भयो ।
- रेलिंड : वारूदले उसको शरीरको जम्मे लुगा जलेकोछ । उसले निश्चय पनि आफ्नो छातीमा ताकेर फायर गरेको हुनसक्छ ।
- ग्रेगर्स : हेदविग त्यसै व्यर्थमा मरेकी छैन । तिमीले देखेनौ कसरी यो शोकले उसमा भएको मनुष्यतालाई मुक्ति गरिदियो ?
- रेलिंग : वास्तविक मृत्युको वैराग्यले धेरै जस्तो मानिस साधु बन्दछन् तर कति दिन यो साधुपन उसको मनमा रहन्छ र ?
- ग्रेगर्स : तर किन उसको जीवनमा यो सँझौ हुँदैन अनि टिक्कैन ?
- रेलिंग : वर्ष नपुढै विचारी सानी हेदविग उसको लागी कोही पनि हुने छैन । तर केवल चर्चा को विषय मात्र बत्रेछ ।
- ग्रेगर्स : तिमी हजलमार एकदलमाथि यसो भन्नु कसरी साहस गर्दैछौ ।
- रेलिंग : हामी यस विषयमा फेरि कुरा गर्नेछौ । जब प्रथम पल्ट उसको चिहानमाथि झारपात पलाउनेछ । त्यस पछि उसले यसो भनेको सुनेछौ :आफ्नो पिताको हृदयवाट अति चाँडैनै आफ्नो नानीलाई चुँडेर लाग्यो । अनि तिमीले आफै संवेदना, आत्मशान्त्वना र आत्मा करुणामा डुवेको देखेछौ, हेरी मात्रै वस न ।
- ग्रेगर्स : यदि तिमी ठीक र म बेठीक छु भने तब जीवन बाँच्नु निरर्थक छ ।
- रेलिंग : ओह! जीवन साँच्चै सहनशील छ ! आखिर यो यदि हामी हैरानी को चांगुलवाट उम्कन सक्यौं भनौ जसले हाप्रो गरीबीमा आदर्शको कुरा गर्दै हामीलाई हैरान पारीरहेछ ।
- ग्रेगर्स : (उसलाई एकोहोरो हेदै) यदि उसो हो भने : म मेरो भाग्यमा जो


छ त्यसैमा खुशी छु ।

रेलिंग : माफ गर, म सोध्न सक्छु, तिन्हो भाग्यमा के छ?

ग्रेगर्स : (हिँडै) गिन्तीमा तेह्यै हुनु मेरो भाग्य ।

रेलिंग : यो कस्तो अपदूत (?) कुरा!

□ □ □



शेक्सपियरपछि पदार्पण भएका नाटककारहरू मध्ये प्रमुख हुन् : जार्ज बर्नार्ड शॉ, गाल्सवर्दी र हेनरिक इब्सन । प्रायः 350 वर्षको नाटकको क्षेत्रमा आएको शिथिततामा इब्सनले पुनः प्राण भरे । नोर्वेका मानिसहरू साधारणतः लुटाहा, चोर, अत्याचारीहरू हुन्थे जसलाई अंग्रेजहरूले भाइकिड भन्थे । तर यी भाइकिडकै देशवाट जन्मे एक महान् नाटककार जसले आफ्नो देशमा मात्र नभएर सारा यूरोपमानै नाटकको क्षेत्रमा ढूलो हलचल मचाए । यसरी युरोपमा शेक्सपियरपछि प्रायः 350 वर्षसम्म कुनै सफल नाटककार देखा परेको थिएनन् र यो रिक्तता हेनरिक इब्सनको आगमनले मात्र पूर्ण हुनसक्यो ।

यिनको जन्म नोर्वेको इस्कीय भन्ने ठाँउमा सन् 1828 मा भएको थियो । ओस्लोमै 79 वर्ष उमेरमा उनको देहान्त भयो 1906 सालमा । 1865 मा ब्राण्ड र 1867 मा पिटर जीन्ट जस्ता कवितात्मक नाटकहरू इब्सनले लेखे जसले तिनताई सारा यूरोपमा प्रसिद्ध र प्रिय बनाए । इब्सनका धेरै नाटकहरूमध्ये यो सात वटा नाटकहरू खुवै प्रसिद्ध छन्:-

समाज का खाँबाहरू (1876) युतलीको घर (1879) भूतहरू (1881) जनताको शत्रु (1882) जंगली हाँस (1884) हेडडा गाबलर (1890) सिद्धहस्त कर्मी (1892) ।

आर. पी. लामा (जन्म 1931) एम. ए. (नेपाली) उत्तर बंग विश्वविद्यालयबाट, राष्ट्रपति रजत पुरस्कार (1961), साहित्य अकादेमी पुरस्कार (1992) र श्री 5 को सरकार, नेपालबाट सम्मान पदक र पत्र (1997) ले सम्मानित । साहित्य अकादेमीको, नेपाली भाषा परामर्श समिति तथा युनियन पब्लिक सर्भिस कमिशनका पैनल अफ एक्सपर्ट्सका सदस्य, भारतीय ज्ञानपीठ, नेपाली भाषा सर्भिस कमिशनका पैनल अफ एक्सपर्ट्सका सदस्य, दार्जालिङ अंचलका संयोजक । अंग्रेजी र नेपाली N 839.822 1b 7 L मौलिक, सम्पादित र अनूदित 14 व 'हाम्रो पंचायत' प्रकाशित 1972, र राम्रो रुपमा 1989, इब्सनका नाटक जंगली हाँस अनु 00116966

चित्रकार : अनुरांग राय

मूल्य : 50.00 रुपये



ISBN-81-260-0253-0